

२३ औं वार्षिक प्रतिवेदन



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

२०८०/८१

सञ्चालक समिति



डा. सुमित्रा मानन्धर गुरुड
अध्यक्ष

प्रतिनिधि: स्वावलम्बन विकास केन्द्र/व्यक्तिगत संस्थागत शेयरधनी



श्री रामप्रसाद पाण्डे
संचालक

प्रतिनिधि: सर्वसाधारण शेयरधनी



श्री उमा जोशी बोहरा
संचालक
स्वतन्त्र



श्री मेख बहादुर थापा ठाडा
संचालक
प्रतिनिधि: नेपाल इन्भेष्टमेन्ट मेगा
बैंक लि.



श्री विष्णु प्रसाद त्रिपाठी
संचालक

प्रतिनिधि: सर्वसाधारण शेयरधनी



श्री सन्दिप बाबु पौडेल
संचालक

प्रतिनिधि: नबिल बैंक लि.



श्री बेचन गिरि
संचालक

प्रतिनिधि: स्वावलम्बन विकास केन्द्र



श्री गोविन्द चापागाईं
कम्पनी सचिव



विषय सूची

१	२३ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना	१
२	प्रतिनिधि नियुक्त गर्ने बारे	२
३	Glimpse of Last Five Year's Progress	३
४	ग्राहक संरक्षण/सामाजिक उत्तरदायित्व अन्तर्गत भएका कार्यक्रम सम्बन्धी भलकहरू	४
५	संचालक समितिको प्रतिवेदन	५-११
६	Independent Auditor's Report	१२-१६
७	Statement of Financial Position	१७
८	Statement of Profit or Loss	१८
९	Statement of Other Comprehensive Income	१९
१०	Statement of Cash Flows	२०
११	Statement of Changes in Equity	२१
१२	Statement of Distributable Profit or Loss	२२
१३	Notes to the Financial Statements	२३-३४
१४	Schedule to Financial Statement	३५-६८
१५	Comparision of Unaudited And Audited Financial Statement	६९
१६	Unaudited Condensed Statement of Financial Position (4th Quater FY 2080-81)	७०
१७	Unaudited Condensed Statement of Profit or Loss (4th Quater FY 2080-81)	७१
१८	Last Five Year's Financial Highlights (Statement of Financial Position)	७२
१९	Last Five Year's Financial Highlights (Statement of Profit or Loss)	७३
२०	Last Five Year's (Principal Indicators)	७४
२१	धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) संग सम्बन्धित वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१)	७५
२२	संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालनाको प्रतिवेदन	७६-८५
२३	नेपाल राष्ट्र बैंकको पत्रको प्रतिक्रिया	८६-८७
२४	प्रबन्धपत्र संशोधन सम्बन्धी विवरण, २०८१	८८
२५	सफलताको कथा	८९-९३
२६	वित्तीय संस्थाको केन्द्र, सदस्यहरूले कर्जा लिई सञ्चालन गरेको व्यवसायको भलक	९४
२७	व्यवस्थापन पदाधिकारीहरूको विवरण	९५
२८	कार्यालय प्रमुखहरूको नामावली	९६-९७



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
कमलपोखरी, काठमाडौं
तेईसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशन मिति : २०८१/०७/०१)

आदरणीय शेयरधनी महानुभावहरू,

यस वित्तीय संस्थाको मिति २०८१ साल असोज ३० गते बुधवार बसेको सञ्चालक समितिको ४४१^{औं} बैठकको निर्णय अनुसार संस्थाको तेईसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ।

सभा हुने मिति, समय र स्थान:

मिति : वि.सं. २०८१ साल कार्तिक ३० गते शुक्रबार (तदनुसार १५ नोभेम्बर २०२४)।

समय : बिहान ११:०० बजे।

स्थान : लिसरा रिसेप्सन्स, भगवतीवाहाल, नक्साल, काठमाडौं।

छलफलका विषयहरू

(अ) सामान्य प्रस्तावहरू :

- १) यस वित्तीय संस्थाको २३औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८०/८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
- २) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने।
- ३) आ.व. २०८०/८१ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पुँजीको ०.७५% ले हुन आउने रकम रु.१,०८,७५,०००/- (अक्षरेपी एक करोड आठ लाख पचहत्तर हजार मात्र) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनको लागि) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरूलाई वितरण गर्न स्वीकृत गर्ने।
- ४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) तथा कम्पनी ऐन, २०६३ को दफा १११ (३) अनुसार आ.व. २०८१/८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने। (कम्पनी ऐन २०६३ को दफा १११(३) अनुसार आ.व. २०८०/८१ का लागि नियुक्त बहालवाला वाह्य लेखापरीक्षक श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्ट्स, पुल्चोक, ललितपुर समेत आ.व. २०८१/८२ को लेखापरीक्षण गर्नको लागि नियुक्त हुन योग्य रहेको।
- ५) संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित संचालकको रिक्त हुने १ पद/स्थानको लागि संचालकको निर्वाचन गर्ने।

आ) विशेष प्रस्ताव :

- १) नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०८०/८१ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजी रु. १,४५,००,००,०००/- (अक्षरेपी एक अर्ब पैतालिस करोड मात्र) को १४.२५% ले हुन आउने रकम रु. २०,६६,२५,०००/- (अक्षरेपी बिस करोड छैसठ्ठी लाख पचिस हजार मात्र) बराबरको २०,६६,२५० कित्ता बोनस शेयर शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरूले पाउने गरी जारी गर्ने।
- २) हालको जारी तथा चुक्ता पुँजी रु. १,४५,००,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरेर जारी तथा चुक्ता पुँजी रु. १,६५,६६,२५,०००/- कायम गर्ने।
- ३) बोनस शेयर जारी गर्दा हुने जारी तथा चुक्ता पुँजीको वृद्धि अनुरूप हुने गरी प्रबन्धपत्रको ५(ख) (जारी पुँजी), र ५(ग) (चुक्ता पुँजी) मा संशोधन गर्ने।
- ४) प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरूमा नियमनकारी निकायहरूले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।
- ५) यस वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त "घ" वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर/प्राप्ती (merger/acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने।

(इ) विविध

सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी

- (१) २३ औं वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति २०८१/०७/०९ गतेका दिन वित्तीय संस्थाको शेयर दाखिल खारेज/शेयरधनी दर्ता पुस्तिका बन्द (Book Close) रहनेछ।
- (२) वित्तीय संस्थाको वार्षिक विवरण सहितको वार्षिक साधारण सभाको सूचना शेयरधनी महानुभावहरूको सम्बन्धित ठेगानामा पठाइनेछ। यदि सो प्राप्त नभएमा कार्यालय समय भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंबाट वा वित्तीय संस्थाको वेबसाइट <http://swbbl.com.np> बाट प्राप्त गर्न सकिनेछ।
- (३) सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रतिनिधि पत्र (प्रोक्सी फाराम) भरी केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा सभा सुरु हुनु भन्दा कम्तीमा ७२ घण्टा अगाडि दर्ता गरी सक्नुपर्नेछ। यसरी प्रतिनिधि नियुक्त गरिएको व्यक्ति यस वित्तीय संस्थाको शेयरधनी हुनु आवश्यक छ। एक शेयरधनीले एकभन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा सबै प्रतिनिधि (प्रोक्सी) स्वतःबदर हुनेछन्।
- (४) एक भन्दा बढी व्यक्तिहरूको संयुक्त नाममा शेयरदर्ता रहेको अवस्थामा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्ति वा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछ।
- (५) नाबालक वा विधिवत शेयरधनीहरूको तर्फबाट वित्तीय संस्थाको शेयर लगत किताबमा संरक्षकको रूपमा नाम दर्ता रहेका व्यक्तिले सभामा भाग लिन सक्नुहुनेछ।
- (६) सभामा उपस्थित हुने शेयरधनीहरूले संस्थाको शेयर अभौतिकीकरण गरेको विवरण/अभौतिकीकरण खाताको विवरण (शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा सकल शेयर प्रमाण पत्र) र यी दुई मध्ये कुनै एकका साथ आफ्नो परिचय खुल्ने प्रमाणपत्र प्रस्तुत गरे पछि मात्र सभा कक्ष भित्र प्रवेश गर्न पाइनेछ।
- (७) सभामा भाग लिने शेयरधनी महानुभावले सभा हुने स्थानमा सभा सुरु हुनु भन्दा पहिले नै उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ।
- (८) संचालकको निर्वाचन सम्बन्धी कार्यक्रम मिति २०८१/०७/२३ गते संस्थाको वेबसाइट तथा केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंको सूचनापाटीमा टाँस गरिनेछ।
- (९) सञ्चालक पदमा उम्मेदवार हुन चाहने शेयरधनीले कम्तीमा ५० कित्ता शेयर ग्रहण गरेको र कम्पनी ऐन, २०६३; बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३; बमोजिम अयोग्य नठहरेको तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी गरिएका निर्देशन बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
- (१०) सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरू सभा स्थल आउँदा भोला, प्याकेट वा अन्य सामान नलिई आउनुहुन अनुरोध गरिन्छ। सुरक्षाकर्मीले सभा कक्षमा प्रवेश गर्नेको सुरक्षा जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरी दिनुहुन समेत अनुरोध गरिन्छ।
- (११) साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको फोन नं. ०१-४५३४९२१/२२ मा वा ईमेल info@swbbl.com.np सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

श्री सञ्चालक समिति,
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड,
केन्द्रीय कार्यालय, काठमाडौं ।

विषय : प्रतिनिधि नियुक्त गर्ने बारे ।

महाशय,

..... जिल्ला..... न.पा./गा.पा. वडा नं..... बस्ने म/हामी.....
.....ले त्यस वित्तीय संस्थाको शेयरवालाको हैसियतले २०..... साल..... महिना..... गते.....
बारको दिन हुने साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिन
तथा मतदान गर्नका लागि..... जिल्ला..... न.पा./ गा.पा. वडा नं..... गते बस्ने त्यस
वित्तीय संस्थाका शेयरवाला श्री..... शेयर प्रमाण-पत्र नं. / अभौतिकीकरण खाता नं.....
.....लाई मेरो/ हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु छौं ।

निवेदकको

प्रतिनिधिको

दस्तखत :

दस्तखत :

नाम :

नाम :

ठेगाना :

ठेगाना :

शेयर प्रमाण-पत्र नं.

शेयर प्रमाण पत्र नं.

कित्ता नं..... देखि..... सम्म

कित्ता नं..... देखि..... सम्म

शेयरधनी नं/ हितग्राही (डिम्याट) खाता नं.....

शेयरधनी नं/ हितग्राही (डिम्याट) खाता नं.....













मिति:

मिति:

द्रष्टव्य: यो निवेदन साधारणसभा हुनु भन्दा कम्तीमा ७२ घण्टा अगावै वित्तीय संस्थाको सम्बन्धित कार्यालयमा पेश गरिसक्नुपर्ने छ ।
एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) को नाउँ उल्लेख गरेमा प्रतिनिधि (प्रोक्सी) फारम रद्द गरिने छ ।



Swabalamban Laghubitta Bittiya Sanstha Ltd. Glimpse of Last Five Year's Progress





ग्राहक संरक्षण/सामाजिक उत्तरदायित्व अन्तर्गत भएका कार्यक्रम सम्बन्धी भ्रमण कलकहरू



शाखा कार्यालय धारापानी, धनुषाले आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा सहभागी सदस्यहरू ।



शाखा कार्यालय विर्तामोड र धुलावारी, भ्रमणले आयोजना गरेको सदस्य अवलोकन भ्रमण कार्यक्रम ।



शाखा कार्यालय कमलविनायक, भक्तपुरले विद्यालयलाई शैक्षिक सामग्री वितरण कार्यक्रम ।



शाखा कार्यालय विदुर, नुवाकोटले स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा भोला वितरण कार्यक्रम ।



उपशाखा कार्यालय चौरजहारी, रूकुमले आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी कार्यक्रममा सहभागी सदस्यहरू ।



शाखा कार्यालय हेटौडा, मकवानपुरले स्थानीय निकाय/समुदायलाई डिष्टविन वितरण कार्यक्रम ।



शाखा कार्यालय कोहलपुर, बाँकेले स्थानीय सामुदायिक विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम ।



शाखा कार्यालय विर्तामोड, भ्रमणले अर्जुनधारा संस्कृत वेद विद्यापीठलाई पंखा तथा मन्दिर परिषदमा डिष्टविन वितरण कार्यक्रम ।



स्वावलम्बन लघुवित्त वितीय संस्था लि. को २३ औं वार्षिक साधारण सभामा अध्यक्षज्यूद्वारा प्रस्तुत संचालक समितिको प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

सर्वप्रथम यहाँहरू सबैलाई यस गरिमामय सभामा स्वागत गर्दै आफ्नो अमूल्य समय तालिका मिलाएर उपस्थित हुनु भएकोमा कृतज्ञता प्रकट गर्दछु ।

ग्रामीण विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी स्वावलम्बन विकास केन्द्रले वि.सं. २०५० मा गैरसरकारी स्तरमा नेपालमै सर्वप्रथम संचालन गरेको लघुवित्त कार्यक्रम सो केन्द्रबाट हस्तान्तरित भई वि.सं. २०५८ साल माघ १ गतेदेखि स्वावलम्बन विकास बैंक लि.को स्थापना भएको थियो । हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वावलम्बन लघुवित्त वितीय संस्था लि.को नाममा ग्रामीण, पिछडिएका, न्यून आयस्तर भएका परिवारलाई लघुवित्त तथा सामाजिक बैकिङ्ग सेवामा सहज पहुँच उपलब्ध गराई ग्रामीण तथा शहरी विपन्न वर्गको आर्थिक-सामाजिक अवस्था सुधार गर्ने उद्देश्यले स्थापना भई कर्जा तथा बचत लगायतका विविध सेवा प्रदान गर्ने कार्य गर्दै आएको हाम्रो संस्था हाल २३औं वार्षिक साधारण सभा गर्ने अवस्थामा आइपुगेको छ । संस्थाको स्थापना कालदेखि नै यस संस्थालाई असीम विश्वास, सद्भाव र आत्मीयतापूर्वक सहयोग गर्नु हुने शेयरधनी महानुभावहरूलाई स्वावलम्बन लघुवित्त वितीय संस्था लि.को यस २३औं वार्षिक साधारण सभामा मेरो व्यक्तिगत तथा संचालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । सभामा उपस्थित सबैलाई स्वागत गर्दै म कम्पनी ऐन, २०६३ मा उल्लिखित व्यवस्था बमोजिम तयार गरिएको संचालक समितिको यो प्रतिवेदन संस्थाको यस वार्षिक साधारण सभामा प्रस्तुत गर्न अनुमति माग्दछु ।

विगत वर्षको कारोबारको सिंहावलोकन :

हाम्रो संस्था स्थापना कालदेखि नै लगातार प्रगति उन्मुख रहेकोमा मुलुकको आर्थिक गतिविधिमा आएको शिथिलता र लघुवित्त विरुद्धको संघर्ष समितिका नाममा भएका अराजक गतिविधि लगायतको कारणले मुलुकको लघुवित्त लगायत समग्र बैकिङ्ग व्यवसायमा परेको प्रतिकूल प्रभावका बाबजुद पनि समीक्षा आर्थिक वर्षमा वितीय संस्थाको कारोबार सामान्य रहेको छ । आर्थिक लगायत वितीय क्षेत्रको विद्यमान परिस्थिति, बहुबैकिङ्ग कारोबार समस्याको बाबजुद पनि कर्जाको गुणस्तरलाई विशेष ध्यान दिदै कर्जा लगानीमा सजगता अपनाइएका कारण लगानीमा रहिरहेको कर्जा तथा निक्षेप दायित्वमा अपेक्षित सुधार भएको छ । कर पछिको नाफामा पनि पछिल्लो आर्थिक वर्षको तुलनामा केही सुधार आएको छ । समग्रमा कुल वासलातको आकारमा ६.६० प्रतिशतले वृद्धि भएको छ । विगत दुई आर्थिक वर्षका प्रमुख परिसूचकहरूको देहाय बमोजिमको तुलनात्मक विवरण अध्ययन गर्दा वितीय संस्थाको आर्थिक कारोबार विद्यमान असहज परिस्थितिमा सन्तोषजनक देखिएको छ, तर पनि आगामी दिनमा उपयुक्त रणनीति अपनाएर वितीय संस्थाको कार्यक्रम विस्तार र विकास गर्ने प्रतिवद्धता यहाँहरू समक्ष व्यक्त गर्दछौं ।

(रकम रू. करोडमा)

क्र.सं	विवरण	गत आ.व. (२०७९/८०)	समीक्षा आ.व. (२०८०/८१)	वृद्धि	वृद्धि प्रतिशत
१.	शेयर पूँजी (रू.)	१,२९.०५	१,४५.००	१५.९५	१२.३६%
२.	जगेडा तथा कोषहरू (रू.)	१,७८.०९	१,९७.०८	१८.९९	१०.६६%
३.	तिर्न बाँकी कर्जा सापट (रू.)	३,४७.६८	३,२९.७६	(१७.९२)	(५.१५%)
४.	निक्षेप दायित्व (रू.)	१२,८०.५८	१४,०६.५६	१२५.९८	९.८४%
५.	कर्जा सापट (रू.)	१८,१५.०२	१९,५८.१३	१४३.११	७.८८%
६.	खुद मुनाफा (रू.)	२६.८९	३५.९८	९.०९	३३.८०%
७.	असुली दर (प्रतिशत)	९४.८७ %	९२.२०%	(२.६७%)	(२.६७%)
८.	वासलातको आकार (रू.)	१९,८४.७२	२१,१५.८०	१३१.०८	६.६०%
९.	ग्राहक सदस्य (संख्या)	२,६०,९५२	२,६९,४५६	५०४.००	०.१९%

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट वितीय संस्थाको कारोबारलाई परेको असर :

लामो समय देखि कायम रहेको विश्वव्यापी आर्थिक मन्दीको प्रभाव स्वरूप गत वर्ष विश्व आर्थिक गतिविधिमा आएको सुस्तताले देखिएको नकारात्मक प्रभाव हालसम्म कायम छ । आर्थिक वर्ष २०८०/८१ को सुरुमा देशको व्यवसायिक वातावरण सुधारोन्मुख रहेता पनि व्यापार व्यवसायको क्षेत्रमा उल्लेख्य प्रगति हुन सकेन । सरकारी खर्च न्यून भएको तथा आर्थिक गतिविधि समेत सन्तोषजनक नभएको साथै, लघुवित्त वितीय संस्थाहरू बीच विगतदेखि नै देखिदै आएको अस्वस्थ कर्जा लगानीको प्रतिस्पर्धाबाट एकै ग्राहक सदस्यलाई आवश्यकता भन्दा वढी कर्जा लगानी भएकाले असुलीमा समस्या आई संस्थाहरूले लक्षित प्रतिफल हासिल गर्न सकेको छैन । जसको फलस्वरूप खराब कर्जा वृद्धि र आम्दानीमा गिरावट भई संस्थाको वितीय अवस्थामा अपेक्षित रूपमा सुधार गर्न कठिनाई उत्पन्न भएको छ ।



चालू आर्थिक वर्षको प्रथम त्रयमासको अवस्था

चालू आर्थिक वर्ष २०८१/८२ मा थप गाउँपालिका/नगरपालिकामा सेवा विस्तार गर्ने लक्ष्य राखिएको छैन। अहिले रहिरहेको ४३७ गाउँपालिका/नगरपालिकामै लघुवित्तको कार्यक्रमको गुणस्तर बढाउने लक्ष्य राखिएको छ। त्यसरी नै चालू आ.व.मा ४२६ जना खूद सदस्य वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै, लगानीमा रहिरहेको कर्जा रू. २३ अर्ब ५० करोड ३० हजार पुऱ्याउने र कूल बचत रू. १५ अर्ब ५० करोड ०८ लाख ६७ हजार पुऱ्याउने लक्ष्य लिईएको छ।

विगतका वर्षहरूको प्रथम त्रयमास अवधिको अवस्थाको पुनरावलोकन गर्दा वर्षातको कारणले कर्जा तथा बचतमा अपेक्षित वृद्धि नहुने र आर्थिक गतिविधिमा आउने शिथिलताको कारणले कर्जा असुलीमा पनि समस्या आउने गरेको देखिन्छ। चालू आर्थिक वर्षमा पनि विगतको आवृत्तिको पुनरावृत्ति हुने देखिएता पनि बैकिङ्ग क्षेत्रमा रहेको अधिक तरलताको कारणले निक्षेपमा सामान्य वृद्धि देखिएको छ भने नेपाल राष्ट्र बैंकको नीति बमोजिम समग्र लघुवित्तको व्याजदर स्थिर रहेको र बैकिङ्ग क्षेत्रमा आएको व्याजदरको ह्रासको कारणले संस्थाको कोषको लागतमा समेत ह्रास आएकोले व्याजदर अन्तरालमा वृद्धि हुन गई सञ्चालन नाफामा सुधार हुने संकेत देखिएको छ। तथापि नेपाल राष्ट्र बैंकबाट यस वर्षदेखि पराम्परगत कर्जा नोक्सानी व्यवस्था नीति Incured Credit Loss Model लाई परिवर्तन गरी Expected Credit Loss Model लागू गरेकोले नयाँ व्यवस्था बमोजिम खुद नाफामा पर्ने प्रभाव मोडल तयार भएपश्चात् मात्र थाहा हुने जानकारी गराउँदछु।

यस वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/८१ मा कार्यक्रमको सुधार र विस्तारको लागि विशेष रणनीतिका साथ कार्ययोजना बनाई कार्यक्रम अगाडी बढाइएको छ। आर्थिक मन्दी, लघुवित्त संस्था विरूद्धको अराजक गतिविधिको असर आदि कारणले नियमित बैठक हुन नसकेका केही केन्द्रहरूलाई नियमित गर्दै लगीएको छ। विविध कारणले समस्यामा परी भाका नाघेका ऋणी सदस्यहरूलाई सानो सानो किस्ता हुने गरी कर्जा असुली गर्ने व्यवस्था मिलाइएको छ। ग्राहक सदस्यमा उत्प्रेरणा बढाउन शाखा/उपशाखा स्तरमा केन्द्र प्रमुखहरूको गोष्ठी/अन्तर्कृया गर्ने, अभिभावक भेला तथा छलफल, समुदायमा रहेका गैरसदस्यलाई समेत समावेश गरी वित्तीय साक्षरता कार्यक्रम आदि सञ्चालन गर्ने, उत्कृष्ट उद्यमी, केन्द्र, ग्राहक तथा SEE परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीहरूलाई पुरस्कृत गर्ने कार्यक्रमहरू नियमित रूपमा संचालन भईरहेको छ। स्थानीय जनप्रतिनिधि, समाजसेवी, अन्य संघसंस्थासँग सम्पर्क बृद्धि गर्ने, ग्राहक सदस्यहरूलाई नियमित सेवा प्रदान गर्न र सदस्यको विश्वास आर्जन गर्न ७० वर्ष भन्दा माथिका सदस्यहरूको मृत्यु हुँदा निजका परिवारलाई ग्राहक संरक्षण कोषबाट सुविधा प्रदान गर्ने, अपुरो समूह र साना केन्द्रहरूमा सदस्य थप गर्ने, बिशिष्ट सदस्यलाई परिचालन गर्ने, सामाजिक कार्यलाई प्राथमिकता दिने, सदस्यलाई कर्जा बीमा र पतिको बीमासंग जोडी कर्जा लिन प्रोत्साहित गर्ने, बचत बृद्धि गर्न प्रवर्द्धनात्मक सामग्रीको विकास तथा विस्तार गर्ने, निक्षेपको व्याजदरमा समय अनुसार पुनरावलोकन गर्ने र बीमाको सुविधाले नसमेटिएका तथा कर्जा नलिई बचत मात्र गरी असल सदस्यको रूपमा आवद्ध भएका सदस्य तथा दैवी प्रकोपको मारमा परेका सदस्यलाई ग्राहक संरक्षण कोषबाट जटिल स्वास्थ्य समस्या, मानवीय क्षति, परियोजनामा नोक्सानी आदिमा आवश्यक सहूलियत दिएर कार्यक्रमलाई अझ प्रभावकारी बनाउने कार्य भईरहेको व्यहोरा अवगत गराउन चाहन्छु। कर्जालाई उद्यमशीलतासँग जोडेर उत्पादनमूलक परियोजनाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले उद्यमशीलता विकास सम्बन्धी तालिम संचालन गर्ने, सदस्यहरूको कर्जा सदुपयोग गर्ने क्षमता र आवश्यकता तथा उद्यमशीलताको विकास गर्ने कार्यक्रमहरू अभियानको रूपमा संचालन गर्ने योजना रहेको छ। साथै, तालिम विभागलाई सशक्त बनाई आन्तरिक स्रोतबाट On the Job Training गर्ने व्यवस्था गरिएको छ। यसबाट कर्मचारी दक्ष र सिपयुक्त भई कार्यक्रमको गुणस्तरका साथै कारोबारमा समेत वृद्धि हुने अपेक्षा लिइएको छ।

संचालक समितिको विवरण :

हाल संचालक समितिमा स्वावलम्बन विकास केन्द्र तथा व्यक्तिगत संस्थापक समेतका तर्फबाट प्रतिनिधित्व गर्ने गरी म.डा.सुमित्रा मानन्धर गुरुङ्ग अध्यक्षको जम्मेवारीमा रहेको छ। संचालक समिति सदस्यमा संस्थापक शेरधनीको प्रतिनिधित्व गर्दै स्वावलम्बन विकास केन्द्रको तर्फबाट श्री बेचन गिरि (श्री सतिश कुमार श्रेष्ठको बाँकी कार्यकाल २०८२।०९।१५ सम्मका लागि), नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. को तर्फबाट श्री मेख बहादुर थापा ठाडा (श्री सुरज राम भण्डारीको बाँकी कार्यकाल २०८२।०९।१५ सम्मका लागि), हिमालयन बैंक लि.बाट प्रतिनिधित्व गर्ने सतिश राज जोशीको कार्यकाल समाप्त भए पछि निजको स्थानमा नबिल बैंक लि.को तर्फबाट श्री सन्दिप बाबु पौडेल तथा सर्वसाधारण शेरधनीको तर्फबाट श्री राम प्रसाद पाण्डे, श्री विष्णु प्रसाद त्रिपाठी (नयाँ कार्यकाल २०८४।०९।०४ सम्मको लागि निर्वाचित) र स्वतन्त्र संचालकमा श्री उमा जोशी बोहराले समितिमा प्रतिनिधित्व गरिरहनु भएको छ।

समीक्षा आर्थिक वर्षमा संचालक समितिको बैठक २१ पटक बसेको छ।

प्रमुख कार्यकारी अधिकृत

आ.व. २०८०/८१ को सुरुवात देखि नै प्रमुख कार्यकारी अधिकृत पदमा श्री नरेन्द्र सिंह विष्ट कार्यरत रहनुभएको छ। निजलाई मिति २०७९/०४/०९ देखि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो।

आ.व. २०८०/८१ मा वित्तीय संस्थाको कारोबारलाई असर पार्ने मुख्य विषयहरू :

आ.व. २०८०/८१ मा यस वित्तीय संस्थाको कारोबारलाई असर पार्ने मुख्य विषयहरू निम्न अनुसार रहेका छन्।

- पछिल्लो समय देशभरी नै व्यापार व्यवसायमा आएको सुस्तताले वित्तीय संस्थाको कारोबार वृद्धिमा पनि असर परेकाले अपेक्षा अनुरूप कार्यक्रम विस्तार हुन सकेको छैन।
- सहकारी संघ संस्था, बाणिज्य बैंक तथा अन्य लघुवित्त वित्तीय संस्थाहरूको कार्यक्रम सबै स्थानीय स्तरसम्म बिस्तार भएकाले व्यवसाय विस्तारमा कडा तथा अस्वस्थ प्रतिस्पर्धा बढेर कार्यक्रममा कमी कमजोरी बढ्न गएर त्यसको नकारात्मक असर यस संस्थाको कार्यक्रममा पनि परेको छ।
- सदस्य दोहोरोपनाका कारण ग्राहकबाट भइरहेको बहुबैकिङ्ग कारोबारबाट कर्जा लगानीमा जोखिमहरू बढेको छ।
- एउटै ग्राहक सदस्यले अन्य धेरैजनाको कर्जा चलाई दिने, समयमा कर्जा भुक्तानी नगर्ने जस्ता कारण कर्जा अनुशासनमा ह्रास आई कर्जा असुली तथा सदस्यको व्यवसायिक क्षमता अभिवृद्धिमा समेत समस्या उत्पन्न भएको छ। सदस्यहरूमा यस्तो प्रवृत्ति बढ्दै जाँदा असल सदस्यमा नैराष्यता बढ्दै गई समूहमा बस्न आनाकानी गर्ने अवस्था उत्पन्न भएको छ।



- राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा अर्थतन्त्रमा देखिने आर्थिक, मौद्रिक लगायतका नीतिगत परिवर्तनले हुने जोखिमहरू विद्यमान रहेका छन् ।
- पुराना अनुभवी र दक्ष कर्मचारीहरू संस्था छोडेर जाने प्रवृत्ति बढ्दै जाँदा लघुवित्त कार्यक्रम विस्तारमा असर परेको छ ।
- केही ग्राहक सदस्यमा आर्थिक अनुशासनमा आएको ह्रास र कर्मचारीहरूले ग्राहक सदस्यमा गर्ने व्यवहारमा समयानुकूल सुधार हुन नसक्दा संस्थाको दैनिक कार्यमा असर परेको छ ।
- सदस्यहरूको व्यवसायिक धारणा तथा क्षमतामा कमी भएर पनि कार्यक्रम विस्तारमा समस्या भएको छ ।

लेखापरीक्षण प्रतिवेदन र सञ्चालक समितिको प्रतिक्रिया :

श्री सुन्दर एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स, पुल्चोक, ललितपुरले यस वित्तीय संस्थाको आ.व. २०८०/८१ को लेखापरीक्षण गरेको छ । लेखापरीक्षण प्रतिवेदनमा कार्य संचालनका क्रममा हुने सामान्य कैफियत बाहेक संस्थालाई गहन असर गर्ने किसिमका कैफियतहरू उल्लेख भएको पाइएका छैनन् । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका अन्य कैफियत सुधार गर्ने र प्राप्त सुभावहरूलाई कार्यान्वयनमा ल्याउन संस्थाले जोड दिँदै आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थामा नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम लागू भैसकेकाले आ.व. २०८०/८१ को वित्तीय विवरण सोही मापदण्ड अनुसार तयार गरिएको छ ।

लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम :

आ.व.२०८०/८१ को खुद मुनाफा रू.३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ आर्जन भएको छ । उपरोक्त रकमबाट साधारण जगेडा कोषमा रू. ७ करोड १९ लाख ५६ हजार ७ सय ७१, ग्राहक संरक्षण कोषमा रू. ३५ लाख ९७ हजार ८ सय ३९, संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कोषमा रू. ३५ लाख ९७ हजार ८ सय ३९, स्थगन कर जगेडा तर्फ रू. ४ करोड ५२ लाख ६७ हजार ८ सय ४२ र कर्मचारी कल्याण कोषमा रू. १२ लाख छुट्याइएको छ । गत वर्ष सम्मको संचित मुनाफा रू. २३ करोड ३९ लाख ३८ हजार १ सय ३२ र संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत भएको खर्च रू. १५ लाख ०२ हजार ४ सय ७२ समेत जोड गर्दा बाँडफाँडको लागि जम्मा रू.२५ करोड ५० लाख १३ हजार ९ सय ७१ उपलब्ध रहेको छ ।

सो पश्चात शेयरधनीहरूलाई चुक्ता शेयर पूँजी रू. १ अरब ४५ करोडको १४.२५ प्रतिशतले हुने रकम रू. २० करोड ६६ लाख २५ हजार (२० लाख ६६ हजार २ सय ५० कित्ता) बोनस शेयर र ०.७५ प्रतिशतले हुने रकम रू. १ करोड ८ लाख ७५ हजार (बोनस शेयरको कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्न यस सभामा प्रस्ताव गरेको व्यहोरा अनुरोध छ ।

आन्तरिक नियन्त्रण प्रणाली

यस वित्तीय संस्थाले संचालन गर्ने लघुवित्त कार्यक्रममा रहेका जोखिमहरूको व्यवस्थापन र नियन्त्रणको लागि आवश्यक कार्यविधिहरू र नीति नियमहरू तयार गरी कार्यान्वयनमा ल्याइएको छ । लघुवित्तको उद्देश्य परिपूर्ति गर्न र संचालन तथा वित्तीय जोखिमहरू बहन गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै जोखिमका दुष्प्रभावहरूलाई न्यूनीकरण गर्नेतर्फ हामी संचालक समिति लगायत समग्र वित्तीय संस्था व्यवस्थापन सदैव अग्रसर रहेका छौं । यसको लागि नीतिगत तहमा संचालक श्री मेख बहादुर थापा ठाडाको संयोजकत्वमा जोखिम व्यवस्थापन समिति कार्यरत रहेको छ । सो समितिमा संचालक श्री सदिप बाबु पौडेल सदस्य, कर्जा, संचालन र निरीक्षण विभागका प्रमुख श्री राजन प्रसाद भट्टराई सदस्य तथा जोखिम अनुपालना तथा अनुगमन ईकाइका प्रमुख श्री राज कुमार सिंह, सदस्य सचिवका रूपमा कार्य गरिरहनु भएको छ । यस समितिले संभावित जोखिमका क्षेत्र पहिचान गर्ने, सो सम्बन्धी नीति निर्देशनहरू तयार गरी समिति समक्ष पेश गर्ने र सोको कार्यान्वयनबारे समीक्षा गर्दै आएकोछ । यस समितिको बैठक नियमित रूपमा बसी जोखिम व्यवस्थापन तथा न्यूनीकरणको लागि संचालक समिति मार्फत व्यवस्थापनलाई राय सुझाव र निर्देशन दिँदै आएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन आर्थिक प्रशासन विनियमावली, कर्मचारी सेवा विनियमावली, कार्यक्रम संचालन निर्देशिका, कर्जा अपलेखन विनियमावली लगायत नीति, नियम, परिपत्रहरू तयार गरी कार्यान्वयन गरिएको छ । सोलाई प्रभावकारी कार्यान्वयन गर्न कर्जा संचालन तथा निरीक्षण विभाग र विभिन्न ९ वटा क्षेत्रमा रहेका इलाका कार्यालयहरू र समिक्षा आ.व. २०८०/८१ देखि इलाका कार्यालय अन्तरगत २३ वटा क्लस्टरहरूबाट कार्यक्रम र कारोबारको सुव्यवस्थित संचालन गर्न नियमित रूपमा अनुगमन र निरीक्षण गर्ने कार्य भइरहेको छ । त्यसरी नै विविध जोखिमहरूको न्यूनीकरण तथा नीति नियमहरूको परिपालनाका लागि संस्थाको जोखिमहरूको पहिचान, मापन र मूल्यांकन गरी त्रैमासिक रूपमा प्रतिवेदन तयार गर्ने तथा त्यस्ता जोखिमहरूको सुधार गर्ने गराउने, नेपाल राष्ट्र बैंक तथा लेखापरीक्षणबाट प्राप्त प्रतिवेदनको सूक्ष्म रूपले अध्ययन गरी दिइएका निर्देशनहरूको कार्यान्वयनको अवस्था, सुधार गर्नुपर्ने विषयहरू सुधार गर्ने गर्न लगाउने, बैंक तथा वित्तीय संस्था तथा नियामक निकायहरूका नीति नियम तथा निर्देशनहरू पालना भए/नभएको अध्ययन गरी पालना गर्ने गर्न लगाउने, प्रमुख कार्यकारी अधिकृतबाट तोकिए अनुसारका कार्यहरू गर्ने, संचालक समिति तथा अन्य समितिबाट गरिएका निर्णयहरू कार्यान्वयन तथा सो को नियमित अनुगमन सम्बन्धी कार्यहरू गर्ने, Risk & Compliance संग सम्बन्धित नीति तथा नियन्त्रण प्रणाली बनाउने आदि प्रमुख कार्यहरू गर्ने गरी हालसालै छुट्टै जोखिम, अनुपालना तथा अनुगमन इकाइ गठन गरी सोही अनुसार कामहरू भईरहेको छ ।

कर्जा, संचालन तथा निरीक्षण विभाग अन्तर्गत नायब विभागीय प्रबन्धक श्री बोतेन्द्र प्रसाद गेलाल संयोजक र वरिष्ठ प्रबन्धक श्री जनार्दन ढकाल सदस्य रहेको कर्जा असुली इकाई गठन भएको छ । सो इकाईले भाका नाघेको कर्जा असुली व्यवस्थापन गर्न र गुणस्तरीय कर्जा लगानीमा जोड दिने गरेको छ भने सो अनुसार कार्य भए नभएको सुनिश्चित गर्न आन्तरिक लेखापरीक्षण विभागले कार्यक्रम तालिका बनाई नियमित रूपमा लेखापरीक्षण गरेर व्यवस्थापनलाई सुझाव सहितको प्रतिवेदन दिने तथा आन्तरिक लेखापरीक्षण समिति मार्फत निर्देशन दिने र आवश्यक नीतिगत व्यवस्थाका लागि संचालक समिति समक्ष सिफारिस गर्ने गरेको छ । समग्र मुलुक लगायत विश्वको शिथिल आर्थिक गतिविधिमा अपेक्षित सुधार हुन नसकेकाले त्यसको असर संस्थाको कर्जा असुलीमा समेत परेको छ । कर्जा असुली इकाईको नेतृत्वमा कर्जा असुलीका लागि थप रणनीतिहरू तय गरी कर्मचारीहरू परिचालन गर्ने कार्य भईरहेको छ । शिथिल आर्थिक गतिविधिहरूको कारणले कर्जा असुलीमा समस्या आएको हुनाले राम्रो नियत भएका ग्राहक सदस्यहरूलाई उनीहरूको अनुरोधका आधारमा कर्जा किस्ता सानो बनाई दिने तथा कर्जा तिर्ने समयवाधि बढाई दिने कार्य भईरहेको छ । त्यसरी नै व्यवसाय पुनर्स्थापनाका लागि कर्जा सिमा ननाघ्ने गरी थप कर्जा उपलब्ध गर्ने तथा परियोजनाको विकास र विस्तारको लागि तालिम लगायत अन्य सहयोग समेत उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।



विगत आर्थिक वर्षको कूल व्यवस्थापन खर्चको विवरण

यस वित्तीय संस्थाका खर्चहरूमध्ये सबभन्दा बढी रकम ब्याज भुक्तानी गर्न खर्च भएको छ। तरपनि आर्थिक वर्ष २०७९/८० मा ब्याज खर्च रू. १ अरब ५२ करोड ४३ लाख ३३ हजार २४ भएकोमा समीक्षा आर्थिक वर्ष २०८०/८१ मा सो ब्याज खर्चमा २.७४% ले कमी आई रू. १ अरब ४८ करोड २५ लाख ३१ हजार ८ सय ६८ खर्च हुन गएको छ। समीक्षा अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको सापट रकमको ब्याजदर घटेको र सोही अनुरूप स्वावलम्बन बचतमा प्रदान गर्ने बचतको ब्याजदर समेत घटाइएकाले ब्याज खर्चमा केही कमी भएको हो। त्यसै गरी आर्थिक वर्ष २०७९/८० मा कर्मचारी खर्च रू. ९० करोड ५९ लाख ७२ हजार २ सय ८३ भएकोमा समीक्षा आर्थिक वर्ष २०८०/८१ मा सोमा २.७९% ले कमी आई रू. ८८ करोड ०६ लाख ८७ हजार ७ सय ७८ खर्च हुन गएको छ। समीक्षा अवधिमा खास गरेर व्यवस्थापकीय तहका कर्मचारीको संख्यामा कमी आएको र न्यून लागतका पदहरू सिर्जना गरी सो मा कर्मचारीहरू भर्ना गरिएको कारण कर्मचारी खर्चमा कमी आएको छ।

साथै, अन्य संचालन खर्चको सन्दर्भमा आर्थिक वर्ष २०७९/८० मा रू. १७ करोड ७९ लाख ७७ हजार ६ सय ८८ भएकोमा समीक्षा आर्थिक वर्ष २०८०/८१ मा १३.८५% ले कमी आई रू. १५ करोड ३३ लाख ३५ हजार १ सय ३३ हुन गएको छ। त्यस्तै, संभावित कर्जा नोक्सानी व्यवस्थामा आर्थिक वर्ष २०७९/८० मा रू. ३५ करोड २७ लाख ०९ हजार ४५ खर्च लेखिएकोमा समीक्षा आर्थिक वर्ष २०८०/८१ मा थप रू. २४ करोड ६० लाख ७५ हजार ३ सय १ खर्च हुन गएको छ। यसरी विविध आन्तरिक तथा बाह्य कारणले संस्थाको कर्जा असुलीमा कठिनाई सिर्जना भएको तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जाको नोक्सानी व्यवस्था थप गरेका कारण यस शीर्षकको खर्चमा वृद्धि भएको छ।

लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण,

नेपाल राष्ट्र बैंकको जारी निर्देशन तथा कम्पनी ऐनका प्रावधानहरूका अधिनमा रही लेखापरीक्षण समितिले कार्य गरिरहेको छ। समीक्षा वर्षमा लेखापरीक्षण समितिमा संस्थापक शेयरधनी नविल बैंक लि.बाट प्रतिनिधित्व गर्नुभएका सञ्चालक श्री सन्दिप बाबु पौडेल संयोजक र सर्वसाधारण शेयर धनीबाट प्रतिनिधित्व गर्नुभएका सञ्चालक श्री बिष्णु प्रसाद त्रिपाठी सदस्य सहित आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री मोहन प्रसाद भट्टराई सदस्य सचिव समेतको लेखापरीक्षण समिति क्रियाशिल रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा लेखापरीक्षण समितिको बैठक १६ पटक बसेको छ। बैठकमा देहाय बमोजिमको विषयमा छलफल भएको :

- आन्तरिक लेखापरीक्षणको प्रतिवेदनको समीक्षा गरी सुधारका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिएको छ।
- निरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी व्यवस्थापनलाई आवश्यक सुझाव दिएको छ।
- वित्तीय संस्थाको वार्षिक हिसाब, बाह्य लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन र नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन समीक्षा गर्नुका साथै यस सम्बन्धमा सञ्चालक समितिको जवाफ/ प्रतिक्रिया पेश गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ।
- आन्तरिक नियन्त्रण व्यवस्था, प्रक्रिया र नीति निर्देशिकाका आवश्यकता अनुसार सुधार गर्न व्यवस्थापनलाई निर्देशन तथा सुझाव दिइयो। साथै, नीतिगत व्यवस्थाका लागि संचालक समिति समक्ष सिफारिस गर्ने गरिएको छ।

लेखापरीक्षण समिति सदस्यलाई बैठक भत्ता बाहेक अन्य कुनै पारिश्रमिक/सुविधा प्रदान गरिएको छैन। लेखापरीक्षण समितिको बैठक समीक्षा वर्षमा १६ पटक बसेको र सदस्य-सचिव बाहेक संयोजक र सदस्यलाई बैठक भत्ता बापत जम्मा रू. २ लाख २४ हजार उपलब्ध गराइएको छ।

कम्पनी ऐन २०६३ को दफा १०५(४) बमोजिमका अन्य विवरणहरू अनुसूचि (क) मा प्रस्तुत गरिएको छ ।

मानव संसाधन व्यवस्थापन तथा तालिम

वित्तीय संस्थामा समीक्षा आर्थिक वर्ष २०८०/८१ अन्त्य सम्म विभिन्न तहमा ७०३ जना कर्मचारी कार्यरत रहेका छन्। त्यस मध्ये कर्मचारीहरूको वृत्ति विकास र क्षमता अभिवृद्धिको लागि अभिमुखीकरण कार्यक्रम, आन्तरिक तालिम, अन्तर्राष्ट्रिय तालिम तथा अध्ययन भ्रमण सहित अन्य बाह्य तालिम प्रदायक संस्थामा समेत गरेर विभिन्न ६८ वटा तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रममा १,०४० जना कर्मचारीहरूलाई सहभागी गराई पेशागत सीप विकासको अवसर प्रदान गरिएको छ। यसक्रममा AML/CFT सम्बन्धी ५ वटा तालिममा २२४ जना, Collateral Based Loan Management and AML/CFT सम्बन्धी १ वटा तालिममा ३९ जना, निष्कृत्य कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी ९ वटा तालिममा १६७ जना, Training on Behaviour Change for High Performance सम्बन्धी १ वटा तालिममा ४३ जना, Monitoring, Supervision and Business Expansion Training/Workshop सम्बन्धी १ वटा तालिममा २३ जना, Training on Microfinance Operation Management & AML/CFT सम्बन्धी ५ वटा तालिममा ४० जना, Training on Effective Branch Management & AML/CFT सम्बन्धी ५ वटा तालिममा ३० जना र वार्षिक बजेट तथा कार्यक्रम तयारी सम्बन्धी ९ वटा तालिममा १८० जना कर्मचारीहरू सहभागी रहेको व्यहोरा जानकारी गर्दछु।

यसै गरी कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिम कर्मचारीहरूको ६ वटा प्रस्तुतीकरण कार्यक्रममा १०५ जना, बाह्य तालिम प्रदायक संस्थाबाट संचालन गरिएको २९ वटा तालिममा १६६ जना, बाह्य तालिम प्रदायक संस्थाबाट ४ वटा अन्तरक्रिया कार्यक्रममा ९ जना तथा २ वटा वैदेशिक तालिम र अवलोकन भ्रमण तथा सम्मेलनमा १४ जना कर्मचारीहरू सहभागी रहेका थिए। आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीहरूको लागि आयोजित ६८ वटा विभिन्न वृत्ति विकास कार्यक्रम/तालिममा रू.१,६७,९५,८१९ खर्च भएको छ।

यसको साथै भूकम्प, बाढी पहिरो आदि जस्ता प्राकृतिक प्रकोप तथा विपत्तिको अवस्थामा समेत केन्द्र र कार्यालय व्यवस्थापन बारे समीक्षा, छलफल कार्यक्रम, कार्यक्रम सुदृढीकरण बारे छलफल, भाखा नाघेको कर्जा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम, इलाका स्तरीय चालू आर्थिक वर्ष २०८०/८१ को आवधिक रूपमा कार्यक्रमको प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम जुम/ Virtual माध्यम तथा आपसी भेलाबाट गर्ने गराउने कार्यलाई निरन्तरता दिईदै आएको छ।

आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमासिक समीक्षाका साथै कार्यक्रम तर्जुमा बैठक इलाका कार्यालय विर्तामोड, भूगा/ इटहरी, सुनसरी/ वर्दिवास,



महोत्तरी/ घोराही, दाङ/ पोखरा, कास्की/ विरगंज, पर्सा/ लहान, सिराहा/ थिमी, भक्तपुर र धनगढी, कैलालीमा गरिएको तथा अन्य अन्तरक्रिया कार्यक्रम, संस्थाको कार्यक्रम सम्बन्धमा समसामयिक छलफल, रणनीति बारे अन्तरक्रिया कार्यक्रम जुम माध्यमबाट समेत गरिएको छ। यसरी Virtual /जुमको माध्यमबाट र भौतिक रूपमा उपस्थित भएर गरेको दोश्रो त्रैमासिक समीक्षा र अन्य अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट कर्मचारीहरूले संस्थाको कार्यक्रममा रहेको समस्या, चुनौती, अवसर र समस्या समाधानका उपायहरू बारेमा नियमित रूपमा जानकारी आदान प्रदान गर्ने गरिएको छ। पुराना र दक्ष कर्मचारीहरूलाई क्रियाशील गराउन तथा संस्थामा टिकाइराख्न नियमित पदोन्नति हुने व्यवस्था गरिएको छ। समीक्षा आर्थिक वर्षमा सहायक महाप्रबन्धक पदमा १ जना, नायब विभागीय प्रबन्धक पदमा १ जना, वरिष्ठ प्रबन्धक पदमा २ जना, प्रबन्धक पदमा ४ जना, सहायक प्रबन्धक पदमा १० जना, वरिष्ठ सहायक पदमा १५ जना, मुख्य पियन पदमा २ जना, वरिष्ठ पियन पदमा २ जना गरी ३७ जनाको पदोन्नति भएको छ।

संचालक समितिको सदस्यको संयोजकत्वमा गठित कर्मचारी सेवा सुविधा समितिमा हाल संचालक श्री उमा जोशी बोहरा संयोजक, संचालक श्री बेचन गिरि सदस्य, प्रमुख कार्यकारी अधिकृत श्री नरेन्द्र सिंह बिष्ट सदस्य, वित्त तथा लेखा विभागका प्रमुख श्री प्रताप नारायण श्रेष्ठ सदस्य र जनशक्ति व्यवस्थापन विभागका प्रमुख श्री निलकण्ठ पौडेल सदस्य सचिव रहनु भएको छ। यस समितिको बैठक समीक्षा वर्षमा ८ पटक बसेको छ। यसै समितिको राय सुझावको आधारमा संचालक समितिबाट कर्मचारी सम्बन्धी नीति निर्माण र सेवा सुविधा वृद्धि/परिमार्जन सम्बन्धमा आवश्यक निर्णय लिन गरिएको छ।

अन्य गतिविधिहरू :

डिजिटल बैंकिङ्ग

वित्तीय संस्थाको कारोवारलाई अझ छिटो छरितो र सुरक्षित एवं थप पारदर्शी बनाउन Core Banking System लगायत SMS सेवा, मोबाईल पासबुक, ट्याबलेट बैंकिङ्ग, सिस्टिभी १२३ बटा जडान तथा संचालन, मोबाईल बैंकिङ्ग, क्यूआर कोड सञ्चालन गरिसकिएको छ भने एजेण्ट बैंकिङ्ग सेवा निकट भविष्यमा संचालन गर्ने कार्यक्रम रहेको छ। यसबाट वित्तीय संस्थाको समग्र कारोवार अझ प्रभावकारी रूपमा संचालन गर्न सफल हुने विश्वास गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरू :

संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्नको लागि सामाजिक हित हुने काममा कुनै न कुनै रूपमा संलग्न हुनु संस्थाको नैतिक जिम्मेवारी पनि हो भन्ने तथ्यलाई मनन गरी सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन हरेक आर्थिक वर्षको मुनाफाको १% रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरिएको छ। यस कोषबाट नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हुनेगरी सामाजिक कार्यहरूमा प्रत्येक वर्ष केही रकम खर्च गर्ने व्यवस्था रहेकोछ। समीक्षा आर्थिक वर्ष २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरूका लागि कोषबाट रु.१५ लाख ०२ हजार ४ सय ७२ खर्च भएको छ।

ग्राहक संरक्षण सम्बन्धी कार्यहरू :

वित्तीय संस्थाको सफलताको आधार भनेको संस्थाले प्रदान गर्ने सेवा प्रति ग्राहक सदस्यहरूको सन्तुष्टी हो भन्ने तथ्यलाई हामीले आत्मासाथ गरेका छौं। संस्थाका ग्राहक सदस्यहरू संस्थासँग आवद्ध गराइराख्न उनीहरूको संरक्षण र विकासमा ध्यान दिनु आवश्यक छ। यसबाट नै संस्थाको दीर्घो विकास संभव छ। यसै विषयलाई मनन गरी वित्तीय संस्थाले आफ्ना ग्राहकको संरक्षण र विकासको लागि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हरेक आर्थिक वर्षको खूद मुनाफाको १% र १५% भन्दा बढी लाभांश वितरण गर्दा तोकिएको दरमा रकम छुट्टयाई सोबाट ग्राहक संरक्षण कोष स्थापना गरी संचालनमा ल्याएको छ। यस कोषबाट ग्राहक सदस्यहरूको सामूहिक हित, समस्यामा परेका ऋणीहरूको सुरक्षण, उनीहरूको शिक्षा र क्षमता विकास, सिप विकास, उच्चमशीलता विकास, वित्तीय साक्षरता लगायतका कार्यको लागि रकम खर्च गर्ने गरिएको छ। समीक्षा आर्थिक वर्ष २०८०/८१ मा प्राकृतिक विपत्ति बाढी, पहिरो, आगलागी, भूकम्प, हात्तीको आक्रमणबाट स्व-वासी घर क्षति भएका सदस्यहरूलाई राहत प्रदान गर्न, सदस्यको नेतृत्व क्षमता विकास गर्न, केन्द्र प्रमुख गोष्ठी गर्न, सिप विकास तालिम संचालन गर्न, वित्तीय साक्षरता कार्यक्रम तथा उत्कृष्ट केन्द्र परियोजना अवलोकन भ्रमण र सदस्यहरूका मेधावी उत्कृष्ट बालबच्चाको छात्रवृत्ति, सामुदायिक कार्यको लागि केन्द्रघर निर्माण गर्न, सदस्यलाई वित्तीय साक्षरता दिन, विविध कारणले व्यवसाय प्रभावित भएका व्यवसाय पुनर्स्थापनाका लागि राहत लगायतका कार्यमा रु.१ करोड ८५ लाख ४ हजार ५ सय ४७ रकम यस ग्राहक संरक्षण कोषबाट खर्च भएको छ। यसैगरी, ग्राहक सदस्यहरूलाई ३०४ वटा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरी जम्मा १५,२०० जना भन्दा बढीलाई लाभान्वित तुल्याईको छ। ४,००० वटा भन्दा बढी पूनर्ताजगी तालिम कार्यक्रम संचालन गरी जम्मा ८०,००० जना भन्दा बढी ग्राहक सदस्यलाई समसामयिक विषयमा र संस्थाले अगाडिका नीति नियमहरूको विषयमा तालिम तथा अन्य समसामयिक विषयको जानकारी र वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको छ।

जग्गा खरिद सम्बन्धी कार्य :

वित्तीय संस्थाको केन्द्रीय कार्यालयको भवन निर्माणका लागि आवश्यक जग्गा खरिदको प्रकृया अन्तिम चरणमा पुगेको छ। जग्गा बिक्री गर्न ईच्छुक निवेदकहरूले प्रस्ताव गरेको जग्गाहरू मध्ये उपयुक्त जग्गा खरिद गरी यसै आर्थिक वर्षमा भवन निर्माणको प्रकृया समेत सुरु गर्ने योजना रहेको व्यहोरा अनुरोध गर्दछु।

शेयरधनी माहानुभावहरू,

विषम आर्थिक तथा व्यवसायिक परिस्थितिमा पनि यस वित्तीय संस्थाको सञ्चालन तथा विकासमा निरन्तर योगदान दिनुहुने ग्राहक सदस्यहरू, कर्मचारीहरू तथा संचालक समितिका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु। यसरी नै लामो समय देखि हामीलाई साथ सहयोग र प्रोत्साहन गरी वित्तीय संस्थाको काम कारवाही संचालन गर्न हौसला प्रदान गर्ने सबै शेयरधनी संस्था र महानुभावहरू प्रति हामी कृतज्ञ छौं। यस वित्तीय संस्थालाई कार्य संचालनमा निरन्तर मार्गदर्शन र निर्देशन तथा सुझाव दिई सहयोग गर्ने नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लिएरिड लि., शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लि. लगायत बैंक तथा वित्तीय संस्थाहरू सबै प्रति हृदय देखि नै आभार व्यक्त गर्दछु। यसरी नै मिहिनेत साथ लेखापरीक्षण गरिदिने बाह्य लेखापरीक्षक र कानूनी विषयहरूमा राय दिई सहयोग गर्ने कानूनी सल्लाहकार लगायत कानूनी उपचारको लागि संस्थाको तर्फबाट बहस पैरवी गरिदिने कानून व्यवसायी सबैलाई संचालक समितिको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। विशेष रूपमा हामीलाई निरन्तर सेवा गर्ने महत्वपूर्ण मौका दिई वित्तीय संस्थाको उन्नति र प्रगतिका मुख्य आधारको रूपमा रहनु भएका आदरणीय ग्राहक सदस्य वर्ग प्रति हार्दिक आभार प्रकट गर्दछु।

डा.सुमित्रा मानन्धर गुरुङ्ग

अध्यक्ष

मिति : २०८१ कार्तिक ३० गते शुक्रबार

उपस्थित शेयरधनी माहानुभावहरू लगायत सबैमा धन्यवाद !



अनुसूची 'क'

कम्पनी ऐन, २०६३ को दफा १०५(४) बमोजिमको समीक्षा आर्थिक वर्षका खुलाउन पर्ने अन्य विवरणहरू

- (क) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध : यस संस्थाले आफ्ना सरोकारवाला निकायहरू, संघ संस्था तथा बैंक र वित्तीय संस्थाहरूसँग सुमधुर व्यवसायिक सम्बन्ध कायम गरेको छ । साथै, ती सम्बन्धहरूलाई अझ मजबुत बनाउँदै लगेको छ र भविष्यमा पनि यसलाई निरन्तरता दिने योजना बनाएको छ ।
- (ख) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण :
समीक्षा आर्थिक वर्षमा यस संस्थाको सञ्चालक समितिमा निम्नानुसार हेरफेर भएको छ ।

क्र.स	साविकको संचालकको नाम	नयाँ संचालकको नाम	कारण
१	श्री विष्णु प्रसाद त्रिपाठी	श्री विष्णु प्रसाद त्रिपाठी	समयावधि सकिएको र निर्वाचनबाट पुनः नियुक्ति भएको ।
२	श्री सतिश राज जोशी	श्री सन्दिप बाबु पौडेल	समयावधि सकिएको र प्रतिनिधि परिवर्तन भई नयाँ नियुक्ति भएको ।
३	श्री सतीश कुमार श्रेष्ठ	श्री बेचन गिरि	स्वावलम्बन विकास केन्द्रबाट प्रतिनिधि परिवर्तन गरिएको ।

- (ग) शेयर जफत भएको भए जफत भएको शेयर सङ्ख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत र कम फिर्ता गरेको भए सोको विवरण : वित्तीय संस्थाबाट कुनै किसिमका शेयरहरू जफत गर्ने कार्य भएको छैन ।
- (घ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :
यस वित्तीय संस्थाको सहायक कम्पनी रहेको छैन ।
- (ङ) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन : यस वित्तीय संस्थाको सहायक कम्पनी रहेको छैन ।
- (च) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी :
गत आर्थिक वर्षमा संस्थाले कुनै पनि यस्ता सूचना प्राप्त गरेको छैन ।
- (छ) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा : छैन ।
- (ज) कम्पनीले आभनो शेयर आफैले खरिद गरेको भए त्यसरी आभनो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको सङ्ख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत कम्पनीले भुक्तानी गरेको रकम :
आफ्नो कुनै शेयर आफैले खरिद गरेको छैन ।
- (झ) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :
विगत आ.व. मा निम्न संचालक तथा पदाधिकारीहरूले देहाय बमोजिमको शेयर धारण गरेका छन्:

क्र.सं.	नाम, पद	शेयर स्वामित्व	
		संस्थागत	व्यक्तिगत
(क)	संचालकहरू		
१	डा. सुमित्रा मानन्धर गुरुङ्ग, संचालक	३२,९४,६४४ कित्ता	७५,६३६ कित्ता
२.	श्री विष्णु प्रसाद त्रिपाठी, संचालक	-	७२० कित्ता
३.	श्री सन्दिप बाबु पौडेल, संचालक	१२,४२,५१० कित्ता	-
४.	श्री राम प्रसाद पाण्डे, संचालक	-	४,१६६ कित्ता



क्र.सं.	नाम, पद	शेयर स्वामित्व	
		संस्थागत	व्यक्तिगत
(क)	संचालकहरू		
५.	श्री उमा जोशी बोहरा, संचालक	-	-
६.	श्री बेचन गिरि, संचालक	३२,९४,६४४ कित्ता	-
७.	श्री मेख बहादुर थापा ठाडा	१४,९४,१४३ कित्ता	-
(ख)	पदाधिकारीहरू		
१.	श्री चन्द्रमणि चौलागाँई, सहायक महाप्रबन्धक		५,१४१ कित्ता
२.	श्री राजन प्रसाद भट्टराई, विभागीय प्रबन्धक		३,६४८ कित्ता
३.	श्री मोहन प्रसाद भट्टराई, विभागीय प्रबन्धक		५,१३५ कित्ता

संस्थापक शेयरधनी संस्थाबाट प्रतिनिधित्व गर्नुहुने संचालक डा. सुमित्रा मानन्धर गुरुङ्गले व्यक्तिगत रूपमा यस वित्तीय संस्थाको शेयर धारण गर्नुभएको छ । वित्तीय संस्थाका संचालक तथा पदाधिकारीहरूले वित्तीय संस्थाको साधारण सभाबाट पारित बोनस शेयर ग्रहण गर्ने बाहेक शेयर कारोबारमा अरु कुनै संलग्नता भएको जानकारी वित्तीय संस्थालाई छैन ।

(ग) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण :

कर्मचारी खर्च रु.८८,०६,८७,७७८/- र अन्य संचालन खर्च रु.१५,३३,३५,१३३/- गरी कुल व्यवस्थापन खर्च रु.१,०३,४०,२२,९११/- रहेको छ ।

(घ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा :

यस वित्तीय संस्थासँग सम्बन्धित सम्झौताहरूमा यस कम्पनीका कुनै संचालक तथा निजको नजिकको नातेदारको कुनै व्यक्तिगत स्वार्थ रहेको जानकारी यस वित्तीय संस्थालाई छैन । वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाबाट वित्तीय संस्थासँग कुनै कारोबार भएको छैन तर संस्थापक शेयरधनी बैङ्कहरूसँग विपन्न वर्ग कर्जा लिई ब्याज भुक्तान गरिएको, संस्थापक शेयरधनी हिमालयन बैंक लि.को सहायक कम्पनी हिमालयन क्यापिटल लि.बाट शेयर रजिष्ट्रार सेवा लिइएको र स्वालम्बन विकास केन्द्रमा कर्मचारीहरूलाई तालिममा सहभागी गराउने र सो बापत लाग्ने खर्च भुक्तान गरिएको छ ।

(ङ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :

- संचालकहरूलाई बैठक भत्ता बापत रु.१६,८७,०००/- मध्य श्रोतमा कर कट्टी रु २,५३,०५० कट्टा गरी खुद रु १४,३३,९५० रकम भुक्तानी दिइएको र अन्य संचालक खर्च रु ५,४१,५२२ रहेको छ ।
- कार्यकारी प्रमुख श्री नरेन्द्र सिंह विष्टलाई पारिश्रमिक बापत रु ४२,३३,५७६/- मध्ये श्रोतमा कर कट्टी रु १०,३७,६८७ कट्टा गरी खुद रु ३१,९५,८८९ रकम भुक्तानी दिइएको छ ।
- अन्य पदाधिकारीहरूलाई पारिश्रमिक बापत रु १,७९,९७,३८४/- मध्ये श्रोतमा कर कट्टी रु १७,६०,६६७ कट्टा गरी खुद रु १,६२,३६,७१७ रकम भुक्तानी दिइएको छ ।

(ड) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम :

२०८१ आषाढ मसान्तसम्म शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम रु.४,७०,०४,३१०/- रहेको छ ।

(ढ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

विगत आर्थिक वर्षमा संस्थाले कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

(ण) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण :

यस सम्बन्धी विवरण वार्षिक प्रतिवेदनको लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गरिएको छ ।

(त) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा : नभएको ।

(थ) अन्य आवश्यक कुराहरू : नभएको ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

SUNDAR & CO.
Chartered Accountants

Pulchowk (Machagaa)
Lalitpur 20/8 Gha
P.O.B. 3102 Kathmandu, Nepal

Phone # (977-1) 5421804/5429942
Fax: 977-1-5424804
Email: sundarmans@gmail.com

INDEPENDENT AUDITOR'S REPORT

TO THE SHAREHOLDERS OF SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Report on the audit of the Financial Statements

Opinion

We have audited the financial statements of SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ("the Laghubitta") which comprise the Statement of Financial Position as at 31Ashadh 2081 corresponding to 15 July 2024, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity and Statement of Cash Flows for the year then ended, and notes to the financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying financial statements present fairly, in all material respects, the financial position of the Laghubitta as at 31Ashadh 2081 (15 July, 2024), and its financial performance and its cash flows for the year ended on that date in accordance with Nepal Financial Reporting Standards (NFRSs).

Basis of Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Laghubitta in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants together with the ethical requirement that are relevant to our audit of the financial statements, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide basis for our opinion on the financial statements.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report:

Key Audit Matters	How our Audit addressed the Key Audit Matters
Impairment of Loans and Advances to Customers	We tested the Laghubitta's operating effectiveness of key controls to identify loss events and for determining the extent of





Key Audit Matters	How our Audit addressed the Key Audit Matters
<p>Laghubitta's policy for allowance for impairment of loans and advances have been based on the application of incurred loss model, and Nepal Rastra Bank (NRB) regulations, as applicable. It involves significant management judgement and estimation. In addition, assessment of allowances for impairment is important as carve out provides for higher of the incurred loss model or (NRB)'s directive.</p> <p>The carrying value of the loans & advances to customers can be materially misstating if management's judgement and estimation are inappropriate.</p> <p>Therefore, considering the significance of the above matter to the financial statements, we have identified this as a key audit matter</p>	<p>provisioning required against non- performing loans & advances.</p> <p>The testing of control included testing of:</p> <ul style="list-style-type: none">✓ Controls over correct identification and classification of non – performing loans and advances on time-based criteria✓ Control over accurate computation and recording of provisions✓ Control over statistical model used to calculate the incurred loss in accordance with incurred loss model.✓ Control over the monitoring of loans and advances to customers with higher risk default✓ Control over the governance and approval process for provisions including ongoing reassessment by the Laghubitta's Management <p>In carrying out the substantive procedures, we selected sample of loans & advances to customers and checked the repayment schedules and tested the classification of non-performing loans based on overdue period. Assessed the Management's assumption and judgement for classification of loans & advances based on repayment pattern, documentation, assessment of control over mortgage value of loans & advances, inspection and discussion with management.</p> <p>We evaluated the loss allowance on loan exposure computed based on NRB Directives which is availed as allowed by carved -out issued by Institute of Chartered Accountants of Nepal on NFRS 9.</p> <p>Our Result:</p> <p>We considered the impairment charges on loans & advances to customers and interest recognition to be acceptable as per NRB directives.</p>





Key Audit Matters	How our Audit addressed the Key Audit Matters
<p><u>Information Technology System</u></p> <p>The Information Technology of the Laghubitta involves a large number of independent and inter-dependent IT systems that are used that to process and record a large volume of transactions in the Laghubitta's activities.</p> <p>As a result, the Laghubitta's financial accounting and reporting procedure places a significant level of reliance and rely on such IT systems.</p> <p>Appropriate IT general controls and application controls are required to ensure that such IT systems are able to process the data, as required, completely, accurately and consistently for reliable financial reporting.</p> <p>Due to the importance of the impact of the IT systems and related control environment on the Laghubitta's financial reporting process, we have identified testing of such IT systems and related control environment as a key audit matter.</p>	<p>Our audit approach regarding Information Technology of the Laghubitta is included:</p> <ul style="list-style-type: none">✓ We conducted the detail understating and testing regarding the existing system via enquiry, re-performance and inspection to the best of our knowledge.✓ Verification of loan and advance provision based on aging on a test check basis.✓ On a sample basis, reviewed the reports generated by the system. On a test basis, we verified interest revenue and expense booking for loans and deposits using the Laghubitta's System. <p>Our Result:</p> <p>We considered the information technology systems and their relevant controls to be reasonably adequate considering the size and operation of the microfinance.</p>
<p><u>Interest Income</u></p> <p>The microfinance has total interest income from customers of Rs.2,871,112 thousand. Interest income has been recognized on accrual basis and following guidelines on Recognition of interest income issued by Nepal Rastra Bank. Interest income has not been recognized on accrual basis for non-performing loans for non-collateral loan and in case of collateral loan bad loan interest. Recognition of interest income on non-performing loan for the collateral loan involves judgements on calculating the net realizable value of loans & advances. Therefore, considering the significance of the above matter to the financial statements, we have identified this as a key audit matter.</p>	<p>Our audit approach consisted testing of the design and operating effectiveness of the internal controls and substantive testing as under:</p> <p>Understanding of the core banking software of the microfinance how interest rate on loan & advances has been implemented in the system.</p> <p>Review of accrual and recognition interest income whether relevant NFRS and the NRB norms have been followed by the microfinance for the same.</p> <p>Test checking of the interest income booking & performing relevant analytical procedures.</p>

Information other than the financial statement and auditor's report thereon

The Laghubitta's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the





Board of Directors and Chairman's statement but does not include the financial statement and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated. If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

Management's Responsibility and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these financial statements in accordance with the Nepal Financial Reporting Standards (NFRS), and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, the management is responsible for assessing the Laghubitta's ability to continue as a going concern, disclosing as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Laghubitta or to cease operations or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Laghubitta's financial reporting process.

Auditor's Responsibilities for the Audit of Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgement and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide basis for our opinion. The risk of not detecting material misstatement resulting from fraud is higher than the one resulting from error, as fraud may involve collusion, forgery, intentional omission, misrepresentations, or the override of internal controls.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the internal controls.





स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)


- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Laghubitta's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Laghubitta to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

Report on Other Legal and Regulatory Requirements (Bank & Financial Institution Act and Company Act)

On examination of the financial statements as aforesaid, we report that:

- a) We have obtained all information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit.
- b) In our opinion, proper books of account as required by law have been kept by the Laghubitta, in so far as appears from our examination of those books of account.
- c) The enclosed statement of financial position, statement of profit or loss, statement of other comprehensive income, statement of changes in equity and statement of cash flows have been prepared in conformity with format prescribed by Nepal Rastra Bank and the same are in agreement with the books of account maintained by the Laghubitta.
- d) The capital funds, risk bearing fund and provisions for possible impairment of assets of the Laghubitta are adequate considering the directives of Nepal Rastra Bank.
- e) In our opinion and to the best of our information and according to the explanations given to us and from our examination of the books of account of the Laghubitta, we have not come across the cases where the Board of Directors or any member thereof or any employee of the Laghubitta has acted contrary to the provisions of the law relating to accounts or caused loss or damage to the Laghubitta or committed any misappropriation or violated any directive of Nepal Rastra Bank.
- f) The business of the Laghubitta has been conducted satisfactorily and operated within its authority/ jurisdiction.


Anila Shrestha, FCA
Partner
For Sundar & Co.,
Chartered Accountants
UDIN :# 240929CA00225mtGEz
Date: 13th Aswin 2081





Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Statement of Financial Position
As on 31 Asar, 2081

Amount in NPR

Particulars	Notes	Current Year 2080-81	Previous Year 2079-80
Assets			
Cash and Cash Equivalent	4.1	822,791,760	1,040,239,895
Statutory Balances and Due from Nepal Rastra Bank	4.2	87,147,810	69,039,299
Placement with Bank & Financial Institutions	4.3	-	-
Derivative Financial Instruments	4.4	-	-
Other Trading Assets	4.5	-	-
Loan and Advances to MFIs & Cooperatives	4.6	-	-
Loans And Advances to Customers	4.7	19,581,331,837	18,150,179,831
Investment Securities	4.8	800,000	800,000
Current Tax Assets	4.9	-	-
Investment Property	4.10	-	-
Property and Equipment	4.11	63,438,222	51,808,312
Goodwill and Intangible Assets	4.12	1,970,822	3,728,271
Deferred Tax Assets	4.13	308,360,597	263,092,755
Other Assets	4.14	292,204,571	268,328,462
Total Assets		21,158,045,620	19,847,216,825
Liabilities			
Due to Bank and Financial Institutions	4.15	-	-
Due to Nepal Rastra Bank	4.16	-	266,666,667
Derivative Financial Instrument	4.17	-	-
Deposits from Customers	4.18	14,065,627,648	12,805,771,997
Borrowing	4.19	3,297,606,415	3,210,128,909
Current Tax Liabilities	4.9	2,934,044	169,411,002
Provisions	4.20	-	-
Deferred Tax Liabilities	4.13	-	-
Other Liabilities	4.21	371,105,544	323,862,653
Debt Securities Issued	4.22	-	-
Subordinated Liabilities	4.23	-	-
Total liabilities		17,737,273,651	16,775,841,228
Equity			
Share Capital	4.24	1,450,000,000	1,290,495,500
Share Premium		868,762	868,762
Retained Earning		255,013,971	233,938,133
Reserves	4.25	1,714,889,235	1,546,073,202
Total Equity		3,420,771,969	3,071,375,597
Total liabilities and equity		21,158,045,620	19,847,216,825
Contingent liabilities and commitment	4.26	6,415,519	6,415,519
Net assets value per share		235.92	238.00

As per our Report of even date

Dr. Sumitra Manandhar Gurung
Chairperson

Ram Prasad Pandey
Director

Uma Joshi Bohara
Director

Anila Shrestha, FCA
Partner, Sundar & Co.
Chartered Accountants

Mekh Bahadur Thapa Thada
Director

Bishnu Prasad Tripathi
Director

Sandip Babu Poudel
Director

Bechan Giri
Director

Narendra Singh Bista
Chief Executive Officer

Pratap Narayan Shrestha
Head-Finance & Accounts

Date: 12th Ashwin, 2081
Place: Kathmandu, Nepal



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

Statement of Profit or Loss

For the year ended 31 Asar 2081

Amount in NPR

Particulars	Notes	Current Year 2080-81	Previous Year 2079-80
Interest Income	4.27	3,003,842,091	3,081,961,254
Interest Expense	4.28	1,482,531,868	1,524,333,024
Net interest income		1,521,310,223	1,557,628,230
Fees and Commission Income	4.29	302,026,316	385,261,244
Fees and Commission Expense	4.30	84,798	132,374
Net fee and Commission income		301,941,518	385,128,870
Net interest fee and commission income		1,823,251,741	1,942,757,100
Net Trading Income	4.31	-	-
Other Operating Income	4.32	2,765,056	59,750
Total operating income		1,826,016,797	1,942,816,850
Impairment charge/(reversal) for loans and other losses	4.33	246,075,301	352,709,045
Net Operating income		1,579,941,496	1,590,107,805
Operating expenses			
Personnel Expense	4.34	880,687,778	905,972,283
Other Operating Expenses	4.35	98,366,363	160,676,218
Depreciation and amortisation	4.36	54,968,770	17,301,470
Operating Profit		545,918,585	506,157,834
Non operating income	4.37	593,621	192,033
Non operating expense	4.38	-	(26,764,400)
Profit before income tax		546,512,206	479,585,466
Income tax expense	4.39	186,728,350	210,699,836
Current tax		235,798,372	338,316,653
Deferred tax Expense/(Income)		(49,070,022)	(127,616,817)
Profit for the Year		359,783,856	268,885,630
Profit attributable to:			
Equity holders of the Financial Institution		359,783,856	268,885,630
Profit for the Year		359,783,856	268,885,630
Earnings per share:			
Basic earnings per share		26.04	22.70
Diluted earnings per Share		26.04	22.70

As per our Report of even date

Dr. Sumitra Manandhar Gurung
Chairperson

Ram Prasad Pandey
Director

Uma Joshi Bohara
Director

Anila Shrestha, FCA
Partner, Sundar & Co.
Chartered Accountants

Mekh Bahadur Thapa Thada
Director

Bishnu Prasad Tripathi
Director

Sandip Babu Poudel
Director

Bechan Giri
Director

Narendra Singh Bista
Chief Executive Officer

Pratap Narayan Shrestha
Head-Finance & Accounts

Date: 12th Ashwin, 2081
Place: Kathmandu, Nepal



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Statement of Other Comprehensive Income
For the year ended 31 Asar 2081

Amount in NPR

Particulars	Notes	Current Year 2080-81	Previous Year 2079-80
Profit for the Year		359,783,856	268,885,630
Other comprehensive income, net of income tax			
a) Items that will not be reclassified to profit or loss			
• Gains/(losses) from Investment in Equity Instruments measured at Fair Value		-	(389,690)
• Gains/(Losses) on Revaluation			
• Actuarial Gains/(Losses) on Defined Benefit Plans		12,673,935	(80,729,454)
• Income Tax Relating to above Items		(3,802,181)	24,335,743
Net Other Comprehensive Income that will not be Reclassified to Profit or Loss		8,871,755	(56,783,401)
b) Items that are or may be Reclassified to Profit or Loss			
• Gains/(Losses) on Cash Flow Hedge			
• Exchange Gains/(Losses)(arising from translating Financial Assets of Foreign Operation)			
• Income Tax relating to above Items			
• Reclassify to Profit or Loss			
Net Other Comprehensive Income that are or may be Reclassified to Profit or Loss		-	-
Other Comprehensive Income for the year, Net of Income Tax		8,871,755	(56,783,401)
Total Comprehensive Income for the Year		368,655,611	212,102,229
Total Comprehensive Income for the Period		368,655,611	212,102,229

As per our Report of even date

.....
Dr. Sumitra Manandhar Gurung
Chairperson

.....
Ram Prasad Pandey
Director

.....
Uma Joshi Bohara
Director

.....
Anila Shrestha, FCA
Partner, Sundar & Co.
Chartered Accountants

.....
Mekh Bahadur Thapa Thada
Director

.....
Bishnu Prasad Tripathi
Director

.....
Sandip Babu Poudel
Director

.....
Bechan Giri
Director

.....
Narendra Singh Bista
Chief Executive Officer

.....
Pratap Narayan Shrestha
Head-Finance & Accounts

Date: 12th Ashwin, 2081
Place: Kathmandu, Nepal



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Statement of Cash Flows
As on 31 Asar, 2081

Amount in NPR

Particulars	Current Year 2080-81	Previous Year 2079-80
CASH FLOWS FROM OPERATING ACTIVITIES		
Interest Received	2,921,344,486	3,039,039,925
Fee and Other Income Received	302,619,937	385,453,277
Dividend Received	-	-
Receipts from Other Operating Activities	-	-
Interest Paid	(1,494,914,424)	(1,505,644,601)
Commission and Fee Paid	(84,798)	(132,374)
Cash Payments to Employees	(893,823,274)	(739,624,621)
Other Expense Paid	(100,591,541)	(130,834,371)
Operating Cash Flows before Change in Operating Assets and Liabilities	734,550,387	1,048,257,235
(Increase)/Decrease in Operating Assets	(1,900,617,471)	175,066,102
Due from Nepal Rastra Bank	(18,108,511)	31,460,701
Placement with Banks and Financial Institutions	-	-
Other Trading Assets	-	-
Loan and Advances to Bank and Financial Institutions	-	-
Loan and advances to Customers	(1,849,111,081)	190,864,032
Other Assets	(33,397,879)	(47,258,631)
Increase/(Decrease) in Operating Liabilities	1,253,801,633	(1,199,159,627)
Due to Bank and Financial Institutions	(87,477,506)	(1,238,109,353)
Due to Nepal Rastra Bank	-	(733,333,333)
Deposits from Customers	1,259,855,651	815,238,596
Borrowings	-	-
Other Liabilities	81,423,488	(42,955,537)
Net Cash flow from Operating Activities before Tax Paid	87,734,549	24,163,710
Income Taxes Paid	(286,272,553)	(107,123,539)
Net Cash Flow from Operating Activities	(198,538,004)	(82,959,830)
CASH FLOWS FROM INVESTING ACTIVITIES		
Purchase of Investment Securities	-	-
Receipts from Sale of Investment Securities	-	-
Purchase of Property and Equipment	(26,564,847)	(27,885,490)
Receipt from Sale of Property and Equipment	2,765,056	59,750
Purchase of Intangible Assets	-	-
Receipt from Sale of Intangible Assets	-	-
Purchase of Investment Properties	-	-
Receipt from the sale of Investment Properties	-	-
Interest Received	-	-
Dividend Received	-	-
Net cash Used in Investing Activities	(23,799,790)	(27,795,740)
CASH FLOWS FROM FINANCING ACTIVITIES		
Receipt from Issue of Debt Securities	-	-
Repayment of Debt Securities	-	-
Receipt from Issue of Subordinated Liabilities	-	-
Repayment of Subordinated Liabilities	-	-
Receipt from Issue of Shares	-	-
Dividend Paid	(8,394,974)	(67,920,816)
Interest Paid	-	-
Other Receipts/Payment	13,284,634	14,381,402
Net Cash from Financing Activities	4,889,660	(53,539,414)
Net Increase/(Decrease) in Cash and Cash Equivalents	(217,448,135)	(164,294,983)
Cash and Cash Equivalents at Shrawan 01, 2079	1,040,239,895	1,204,534,877
Effect of Exchange Rate fluctuations on Cash and Cash Equivalents Held	-	-
Cash and Cash Equivalents at Asar End 2080	822,791,760	1,040,239,895

As per our Report of even date

.....
Dr. Sumitra Manandhar Gurung
Chairperson

.....
Ram Prasad Pandey
Director

.....
Uma Joshi Bohara
Director

.....
Anila Shrestha, FCA
Partner, Sundar & Co.
Chartered Accountants

.....
Mekh Bahadur Thapa Thada
Director

.....
Bishnu Prasad Tripathi
Director

.....
Sandip Babu Poudel
Director

.....
Bechan Giri
Director

.....
Narendra Singh Bista
Chief Executive Officer

.....
Pratap Narayan Shrestha
Head-Finance & Accounts

Date: 12th Ashwin, 2081
Place: Kathmandu, Nepal



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Statement of Changes in Equity
Attributable to Equity holders of the Institution
For the year ended 31 Asar 2081

Amount in NPR

Particulars	Share Capital	Share Premium	General Reserve	Exchange Equalisation Reserve	Regulatory Reserve	Fair Value Reserve	Revaluation Reserve	Retained Earning	Other Reserve	Total	Non-Controlling Interest	Total Equity
Balance at Shrawan 01, 2079	1,122,170,000	868,762	717,319,297	-	334,451,681	(567,217)	-	361,552,335	402,369,226	2,938,164,085	-	2,938,164,085
Comprehensive Income for the year												
Profit for the year								268,885,630		268,885,630		268,885,630
Other Comprehensive Income, Net of Tax						(272,783)			(56,510,618)	(56,783,401)		(56,783,401)
Gains/(losses) from investment in equity instruments measured at fair value						(272,783)			(56,510,618)	(56,783,401)		(56,783,401)
Gains/(losses) on revaluation												
Actuarial gain/(losses) on defined benefit plans												
Gains/(losses) on cash flow hedge												
Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)												
Total Comprehensive Income for the year						(272,783)		268,885,630	(56,510,618)	212,102,229		212,102,229
Transfer to Reserves during the year			53,777,126		71,736,561			(162,595,965)	48,774,824	11,692,546		11,692,546
Transfer from Reserve during the year								3,042,449	(25,004,895)	(21,962,447)		(21,962,447)
Transactions with Owners, directly recognized in Equity												
Share Issued												
Share Based Payments												
Dividend to Equity-Holders												
Bonus Shares Issued	168325500							(168,325,500)				
Cash Dividend Paid								(67,920,816)		(67,920,817)		(67,920,817)
Other (Staff Welfare Fund)								(700,000)		(700,000)		(700,000)
Total Contributions by and Distributions	168,325,500		53,777,126		71,736,561	(272,783)		(127,614,202)	(32,740,689)	133,211,511		133,211,511
Balance at Ashad 31, 2080	1,290,495,500	868,762	771,096,423		406,188,243	(840,000)		233,938,133	369,628,537	3,071,375,596		3,071,375,596
Adjustment/Restatement												
Balance at Shrawan 01, 2080	1,290,495,500	868,762	771,096,423		406,188,243	(840,000)		233,938,133	369,628,537	3,071,375,598		3,071,375,598
Comprehensive Income for the year												
Profit for the year								359,783,856		359,783,856		359,783,856
Other Comprehensive Income, Net of Tax									8,871,755	8,871,755		8,871,755
Gains/(losses) from investment in equity instruments measured at fair value									8,871,755	8,871,755		8,871,755
Gains/(losses) on revaluation												
Actuarial gain/(losses) on defined benefit plans												
Gains/(losses) on cash flow hedge												
Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)												
Total Comprehensive Income for the year								359,783,856	8,871,755	368,655,611		368,655,611
Transfer to Reserves during the year			71,956,771		22,389,716			(171,111,015)	86,451,323	9,686,795		9,686,795
Transfer from Reserves during the year								1,502,472	(20,853,531)	(19,351,060)		(19,351,060)
Transactions with Owners, directly recognized in Equity												
Share Issued												
Share Based Payments												
Dividend to Equity-Holders												
Bonus Shares Issued	159,504,500							(159,504,500)				
Cash Dividend Paid								(8,394,974)		(8,394,974)		(8,394,974)
Other (Staff Welfare Fund)								(1,200,000)		(1,200,000)		(1,200,000)
Total Contributions by and Distributions	159,504,500		71,956,771		22,389,716			21,075,838	74,469,546	349,396,371		349,396,371
Balance at Asar 31, 2081	1,450,000,000	868,762	843,053,194		428,577,959	(840,000)		255,013,971	444,098,083	3,420,771,969		3,420,771,969



स्वावलम्बन लघुवित्त बित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Statement of Distributable Profit or Loss

For the year ended 31 Asar 2081

(As per NRB Regulation)

Amount in NPR

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Net Profit or (Loss) as per statement of Profit or Loss	359,783,856	268,885,630
Appropriations:		
a. General Reserve	(71,956,771)	(53,777,126)
b. Foreign Exchange Fluctuation Fund	-	-
c. Capital Redemption Reserve	-	-
d. Corporate Social Responsibility Fund	(3,597,839)	(2,688,856)
e. Employees' Training Fund	-	-
f. Client Protection Fund	(3,597,839)	(2,688,856)
f. Other	-	-
Restructure/Reschedule Provision Write back	(69,568,851)	(31,704,566)
Staff Welfare Fund	(1,200,000)	(700,000)
Profit or (loss) before regulatory adjustment	209,862,557	177,326,226
Regulatory adjustment :		
a. Interest receivable (-)/previous accrued interest received (+)	14,006,371	(6,382,081)
b. Short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. Short provision for possible losses on investment (-)/reversal (+)	-	-
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)	-	-
e. Deferred tax assets recognised (-)/ reversal (+)	(45,267,842)	(29,135,982)
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)	-	-
g. Bargain purchase gain recognised (-)/resersal (+)	-	-
h. Actuarial loss recognised (-)/reversal (+)	8,871,755	(35,945,715)
i. Other (+/-)	-	(272,783)
Net Profit for the year end available for distribution	187,472,841	105,589,664
Opening Retained Earning as on Shrawan 1st	233,938,132	361,552,335
Adjustment (+/-)	-	-
Retained Earning from Previous year	-	-
Expense for CSR	1,502,472	3,042,449
Distribution:	422,913,445	470,184,448
Bonus Share issued	(159,504,500)	(168,325,500)
Cash Dividend Paid	(8,394,974)	(67,920,816)
Total Distributable Profit or (loss) as on year end date	255,013,971	233,938,132
Annualised Distributable Profit/Loss per share	17.59	18.13

As per our Report of even date

.....
Dr. Sumitra Manandhar Gurung
Chairperson

.....
Ram Prasad Pandey
Director

.....
Uma Joshi Bohara
Director

.....
Anila Shrestha, FCA
Partner, Sundar & Co.
Chartered Accountants

.....
Mekh Bahadur Thapa Thada
Director

.....
Bishnu Prasad Tripathi
Director

.....
Sandip Babu Poudel
Director

.....
Bechan Giri
Director

.....
Narendra Singh Bista
Chief Executive Officer

.....
Pratap Narayan Shrestha
Head-Finance & Accounts

Date: 12th Ashwin, 2081
Place: Kathmandu, Nepal



Swabalamban Laghubitta Bittiya Sanstha Limited Notes to the Financial Statements For the year ended 31st Ashad, 2081

1. Reporting entity

Swabalamban Laghubitta Bittiya Sanstha Limited (referred to as "the Microfinance" or "SWBBL" hereafter) is a microfinance financial institution. With the mission of delivering sustainable microfinance services at the doorstep of the deprived sector target societies SWBBL was registered with the Company Registrar's Office as a limited company under the Companies Act, 2053 on October 5, 2001 (Ashwin 19, 2058) and obtained a license from Nepal Rastra Bank- the Central Bank of Nepal on January 3, 2002 (Paush 19, 2058) to operate the financial activities under Development Bank Act, 2052. SWBBL formally started its operation on January 14, 2002 (Magh 1, 2058 B.S.). At the time of establishment, its registered (central) office was in Janakpur, Dhanusha, eastern Terai region of the country. Later, according to the decision made on March 10, 2014, by the Company Registrar's Office, the central office is shifted to Kathmandu, Nepal.

SWBBL has changed its name to Swabalamban Laghubitta Bittiya Sanstha Ltd in compliance with Bank and Financial Institution Act 2073 from the previous name of Swabalamban Laghubitta Bikas Bank Ltd. on January 6, 2006 (Magh 10, 2062) under the Companies Act., 2005 (2062) and re-obtained license from Nepal Rastra Bank.

2. Basis of Preparation

The Financial statements of SWBBL have been prepared on accrual basis of accounting in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN).

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts.

2.1 Statement of Compliance

The financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) issued by the Accounting Standards Board of Nepal on 13th September 2013.

NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

2.2 Reporting Period and Approval of financial statement

The Microfinance follows Nepalese financial year based on the Nepalese calendar.

For the purpose of preparation of this financial statements, following reporting period has been considered:

Current Period	31 Ashadh 2081
Previous period	31 Ashadh 2080

The accompanied financial statements have been approved by the Board of Directors on its meeting held on 12th Ashwin, 2081 and have been recommended for adoption by shareholders in the Annual General Meeting.

2.3 Functional and Presentation currency

The Financial Statements are denominated in Nepalese Rupees, which is the functional and presentation currency of the Microfinance. All financial information presented in NPR has been rounded off to the nearest rupee except where indicated otherwise.

2.4 Use of Estimates, Assumptions and Judgments

The Microfinance, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Microfinance is required to make judgement in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. Later on, this may be determined that a different choice could have been more appropriate.

NFRS requires the Microfinance to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial statements.



The Microfinance applies estimates in preparation and presentation of the financial statements. The estimates and underlying assumptions are reviewed periodically. Revision to accounting estimates is recognised in the period in which the estimates is revised, and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant section of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

2.4.1 Going Concern

The financial statements are prepared on a going concern basis, as the Microfinance is satisfied that the Microfinance has the resources to continue in business for the foreseeable future. In making this assessment, the Board of Directors have considered a wide range of information relating to present and future conditions, including future projections of profitability, cash flows and capital resources.

2.4.2 Fair Value of Financial Instruments

Where the fair value of financial assets and financial liabilities recorded in the statement of financial position can be derived from active markets, they are derived from observable market data. However, if it is not available, judgement is required to establish fair values. The valuation of financial instruments is described in more details in Notes.

2.5 New Standards Issued but not yet Effective

NFRS-9, Financial Instrument which replace the existing standard relating to Financial Instrument which provide or the expected credit loss model for the impairment of the financial assets. This statement is neither issued nor made applicable by the Institute of Chartered Accountants of Nepal (ICAN). Thus, the financial statement is recognized, measured, presented and disclosed using NAS-32 Financial Instrument- Presentation, NAS-39, Financial Instrument-Recognition and Measurements and NFRS-7 Financial Instrument- Disclosure.

2.6 New Standards and Interpretation not adopted

The Microfinance has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB as effective on 13 September, 2013. The NFRS confirm, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

Subsequently, ICAN vide its notice dated 18 July 2022 has resolved that Carve-outs in NFRS with Alternative Treatment and effective period shall be provided to the Banks and Financial Institutions regulated by NRB on the specific recommendation of ASB.

2.7 Discounting

Discounting has been applied where assets and liabilities are non-current and the impact of the discounting is material and if required by NFRS using Effective Interest Rate.

3. Significant Accounting Policies

The principal accounting policies applied in the preparation of these financial statements are set out below. These policies have been consistently applied to all the years presented, unless otherwise stated.

3.1 Basis of Measurement

The financial statements have been prepared on a historical cost basis, except for available-for-sale investments, assets held for sale and discontinued operations, other financial assets and liabilities held for trading and financial assets and liabilities designated at fair value through profit or loss (FVTPL), all of which have been measured at fair value.

The financial statements have been prepared on a going concern basis where the accounting policies and judgements as required by the standards are consistently used and in case of deviations disclosed specifically.

3.2 Cash & Cash Equivalent

The fair value of cash is the carrying amount. Cash and cash equivalent represent the amount of cash in hand, balances with other bank and financial institutions, money at short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their value and used by the Microfinance in the management of short-term commitment.

Details of cash and cash equivalents are given in Note 4.1



3.3 Financial Assets and Financial Liabilities

3.3.1 Recognition

Financial assets and liabilities, with the exception of loans and advances to customers and balances due to customers, are initially recognised on the trade date i.e., the date that the Microfinance becomes a party to the contractual provisions of the instrument. This includes regular way trades: purchases or sales of financial assets that require delivery of assets within the time frame generally established by regulation or convention in the market place. Loans and advances to customers are recognised when funds are transferred to the customers' account at fair value inclusive of transaction costs. The Microfinance recognises due to customer balances when funds reach the Microfinance.

3.3.2 Classification

The Microfinance classifies its financial assets into the following measurement categories:

- *Financial assets and liabilities held for trading*

The Microfinance classifies financial assets or financial liabilities as held for trading when they have been purchased or issued primarily for short term profit making through trading activities or form part of a portfolio of financial instruments that are managed together for which there is evidence of a recent pattern of short-term profit taking. Included in this classification are Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc. held primarily for the trading purpose.

- *Financial assets and financial liabilities designated at fair value through profit or loss*

Financial assets and financial liabilities classified in this category are those that have been designated by management upon initial recognition. Management may only designate an instrument at FVTPL upon initial recognition when one of the following criteria are met, and designation is determined on an instrument-by-instrument basis:

The designation eliminates, or significantly reduces, the inconsistent treatment that would otherwise arise from measuring the assets or liabilities or recognising gains or losses on them on a different basis

Or

The assets and liabilities are part of a group of financial assets, financial liabilities, or both, which are managed, and their performance evaluated on a fair value basis, in accordance with a documented risk management or investment strategy

Or

The financial instrument contains one or more embedded derivatives, unless they do not significantly modify the cash flows that would otherwise be required by the contract, or it is clear with little or no analysis when a similar instrument is first considered that separation of the embedded derivative(s) is prohibited.

- *Loans and receivables to Customers*

After initial measurement, loans and advances to customers are subsequently measured at amortisation over the period of loan. This practice is almost nearer to the effective interest method prescribed by NFRS. The method has been adopted as the cost for computation for interest on effective interest method is huge in terms of benefits to be received from the computation in the short run.

- *Held-to-maturity*

Held-to-maturity assets are non-derivative financial assets with fixed or determinable payments and fixed maturities that the Microfinance's management has the intention and ability to hold to maturity.

Available-for-sale

- *Available-for-sale assets* are those non-derivative financial assets intended to be held for an indefinite period of time, which may be sold in response to liquidity requirements or changes in interest rates, exchange rates, commodity prices or equity prices.

- *Financial liabilities held at amortised cost*

Financial liabilities not classified held at fair value through profit or loss includes borrowings which are classified as amortised cost instruments.

3.3.3 Measurement

- *Initial measurement*

All financial instruments are initially recognised at fair value plus transaction cost except in the case of financial assets and financial liabilities recorded at fair value through profit or loss.



● Subsequent measurement

Financial assets and liabilities designated at fair value through profit or loss are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken directly to the statement of profit or loss. Interest and dividend income or expense is recorded in revenue according to the terms of the contract, or when the right to payment has been established.

Available-for-sale financial assets are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken to Other Comprehensive Income. The Microfinance makes irrevocable election to route fair value changes through Other Comprehensive Income. Gain/Loss on equity instruments classified as fair value through other comprehensive income is charged directly to equity and impact of re-measurement is shown in OCI.

Loans and receivables and held-to-maturity financial assets are subsequently measured at amortised cost. Within this category loans and advances to the customers have been recognised at amortised cost using the method that very closely approximates effective interest rate method. The losses arising from impairment of such investments are recognised in the income statement within credit loss expense. If the Microfinance were to sell or reclassify more than an insignificant amount of held-to-maturity investments before maturity (other than in certain specific circumstances), the entire category would be tainted and would have to be reclassified as available-for-sale.

Financial liabilities are subsequently measured at amortised cost, with any difference between proceeds net of directly attributable transaction costs and the redemption value recognised in the statement of profit or loss over the period of the borrowings using the effective interest method.

3.3.4 De-recognition

De-recognition of Financial Assets

The Microfinance derecognizes a financial asset when the contractual rights to the cash flows from the financial asset expire, or it transfers the rights to receive the contractual cash flows in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Microfinance neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

De-recognition of Financial Liabilities

Financial liability is derecognized when the obligation under the liability is discharged or cancelled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a de-recognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in Statement of Profit or Loss.

3.3.5 Determination of Fair Value

Assets and liabilities carried at fair value or for which fair values are disclosed have been classified into three levels according to the observability of the significant inputs used to determine the fair values. Changes in the observability of significant valuation inputs during the reporting period may result in a transfer of assets and liabilities within the fair value hierarchy. The Microfinance recognises transfers between levels of the fair value hierarchy when there is a significant change in either its principal market or the level of observability of the inputs to the valuation techniques as at the end of the reporting period.

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

3.3.6 Impairment

Impairment of Loans and Advances

At each reporting date, Microfinance assesses whether there is any objective evidence that a financial asset or group of financial assets not carried at fair value is impaired. A financial asset or group of financial assets is deemed to be impaired if and only if there is objective evidence of impairment as a result of one or more events, that have occurred after the initial recognition of the asset (an 'incurred loss event') and that loss event (or events) has an impact on the estimated future cash



flows of the financial asset or group of financial assets that can be reliably estimated.

Objective evidence of impairment may include: indications that the borrower or a group of borrowers is experiencing significant financial difficulty; the probability that they will enter bankruptcy or other financial reorganization; default or delinquency in interest or principal payments; and where observable data indicates that there is a measurable decrease in the estimated future cash flows, such as changes in arrears or economic conditions that correlate with defaults.

For the purpose of collective assessment of impairment, Microfinance has categorized assets into the following broad products as follows:

- Non Collateral
- Collateral

Loan Loss Provision as per Unified Directives to Microfinance

Loan loss provisioning respect of Performing and Non-performing loans and advances are based on management's assessment of the degree of impairment of the loans and advances, subject to the minimum provisions prescribed in Unified Directives 2079 issued by NRB for Microfinance. Provision is made for possible losses.

Policies opted for Impairment Charge

The Microfinance opts carveout issued by ICAN for measurement of impairment of Loans and Advances. Individual and Collective Impairment calculated as per NFRS is compared with the Loan Loss Provision calculated as per Unified. Directives 2079 issued for microfinance, and higher of the amount derived from these measures is taken as Impairment charge for Loans and Advances.

Comparison of Impairment as per NFRS and NRB:

Particulars	Current Years
LLP as per NRB Directives	2,052,976,459
Impairment as per NFRS	692,483,736

Impairment of Financial Assets measured at Amortized Cost

Financial For financial assets carried at amortized cost, such as amounts due from banks, held to maturity investments etc., Microfinance first assesses individually whether objective evidence of impairment exists for financial assets that are individually significant or collectively for financial assets that are not individually significant. In the event Microfinance determines that no objective evidence of impairment exists for an individually assessed financial asset, financial assets in a group with similar credit risk characteristics are collectively assesses for impairment. However, assets that are individually assessed for impairment and for which an impairment loss is or continues to be recognized are not included in a collective assessment of impairment.

Impairment of Equity Instruments

The Microfinance also records impairment charges on equity investments when there has been movement in the fair value. Refer Note 4.8 for details.

3.4 Trading Assets

Derivatives Assets and Derivative Liabilities

Microfinance doesn't deal with any derivative financial instruments.

3.5 Property and Equipment

Recognition and Measurement

All property and equipment are stated at cost less accumulated depreciation and impairment losses. Cost includes expenditure that is directly attributable to the acquisition of the assets. Subsequent costs are included in the asset's carrying amount or are recognised as a separate asset, as appropriate, only when it is probable that future economic benefits associated with the item will flow to the Microfinance and the cost of the item can be measured reliably. All other repairs and maintenance are charged to the statement of profit or loss during the financial period in which they are incurred.



Depreciation

Property and equipment are depreciated from the date they are available for use on property on straightline method over estimated useful lives. Depreciation is recognized in profit or loss. Leased assets under the finance lease are depreciation over the shorter of the lease term and their useful life. Charging of depreciation is ceased from the earlier of the date from which the asset is classified as held for sale or is derecognized. The estimated useful lives of significant items of property and equipment for current year are as follows:

Types of Assets	Useful Life
Computer & Accessories	5 years
Vehicle (2 Wheeler)	7 years
Vehicle (4 Wheeler)	10 years
Furniture & Fixtures	10 years
Machinery, Equipment & Others	5 years

Assets costing less than NPR 4,000 are fully depreciated in the year of purchase. For assets purchased/ sold during the year, depreciation is provided up to the date of use on pro-rata basis. Depreciation method, useful lives and residual value are reviewed at each reporting date and adjusted, if any

Derecognition

The carrying amount of an item of property and equipment is derecognized on disposal or when no future economic benefits are expected from its use. The gain or loss arising from de-recognition of an item of property and equipment is included in the Statement of Profit or Loss when the item is derecognized. When replacement costs are recognized in the carrying amount of an item of property and equipment, the remaining carrying amount of the replaced part is derecognized. Major inspection costs are capitalized. At each such capitalization, the remaining carrying amount of the previous cost of inspections is derecognized. Any gain or losses on de-recognition of an item of property and equipment is recognized in profit or loss

3.6 Goodwill And Intangible Assets

Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Microfinance and are amortised on the basis of their expected useful lives.

Computer software

Acquired computer software licences are capitalised on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalised where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortised over the license period of the software or 5 years, where such license period is not applicable. Costs associated with maintaining software are recognised as an expense as incurred.

3.7 Investment Property

Land or Land and Building other than those classified as property and equipment and non-current assets held for sale under relevant accounting standard are presented under this account head. The Non-Banking Assets acquired by the company is classified as assets held for sale and presented under investment property.

FFurther land which is rented and held for capital appreciation motive is classified as investment property. Non-Banking Assets which are not intended to be sold within a period of next one year is also classified as Investment Property. The Microfinance does not have any investment property.

3.8 Income Tax

As per Nepal Accounting Standard-12 (Income Taxes), tax expense is the aggregate amount included in the determination of Profit or Loss for the period in respect of current and deferred taxation. Income Tax Expense is recognized in the Statement of Profit or Loss, except to the extent it relates to items recognized directly in Equity or Other Comprehensive Income. The management periodically evaluates positions taken in tax returns with respect to situations in which applicable tax regulation is subject to interpretation. It establishes provisions where appropriate on the basis of amounts expected to be paid to tax authorities.



3.8.1 Current tax

Current tax assets and liabilities for the current and prior years are measured at the amount expected to be recovered from, or paid to, the taxation authorities of Nepal. The tax rates and tax laws used to compute the amount are those that are enacted, or substantively enacted, by the reporting date in Nepal. The liabilities recognised for the purpose of current Income tax, including fees, penalties are included under this head.

3.8.2 Deferred Tax

Deferred tax is provided in full, using the liability method, on temporary differences arising between the tax bases of assets and liabilities and their carrying amounts in the consolidated financial statements. Deferred income tax is determined using tax rate applicable to the Microfinance as at the reporting date which is expected to apply when the related deferred income tax asset is realised or the deferred income tax liability is settled.

Deferred tax assets are recognised where it is probable that future taxable profit will be available against which the temporary differences can be utilised.

Deferred tax relating to items which are charged or credited directly to equity, is credited or charged directly to equity and is subsequently recognised in the statement of profit or loss together with the deferred gain or loss.

3.9 Deposits, Debt securities issued and subordinate Liabilities

The deposits held by the Microfinance on behalf of its customers are classified as financial liabilities and measured at amortised cost under effective interest method. The Microfinance does not have any debt securities issued and subordinated liabilities.

3.10 Provisions

Provisions are recognised in respect of present obligations arising from past events where it is probable that outflow of resources will be required to settle the obligations and they can be reliably estimated.

3.11 Revenue Recognition

Revenue is recognised to the extent that it is probable that the economic benefits will flow to the Microfinance and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognised.

3.11.1 Interest Income

Interest income on available-for-sale assets and financial assets held at amortized cost shall be recognized using the Microfinance's normal interest rate which is very close to effective interest rate using effective interest rate method.

For income from loans and advances to customers, initial charges are not amortized over the life of the loan and advances as the income so recognized closely approximates the income that would have been derived under effective interest rate method. The difference is not considered material. The Microfinance considers that the cost of exact calculation of effective interest rate method exceeds the benefit that would be derived from such compliance.

The effective interest method is a method of calculating the amortized cost of a financial asset or a financial liability and of allocating the interest income or interest expense over the relevant period. The effective interest rate is the rate that discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or, when appropriate, a shorter period, to the net carrying amount of the financial asset or financial liability. When calculating the effective interest rate, the Microfinance estimates cash flows considering all contractual terms of the financial instrument (for example, prepayment options) but does not consider future credit losses.

As per the Carve-out Notice issued by ICAN, the calculation includes all fees paid or received between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts unless it is immaterial or impracticable to determine reliably, between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts.

The Microfinance has recognized NPR 6,11,24,586 as the interest income on loans and advances during F/Y 2080/81 as per Guideline on Recognition of Interest Income, 2019.

The Microfinance has adjusted Accrued Interest Income realised in Shrawan 2081 as per notice no. बै.वि.नि.वि नीति सूचना १/ ०८१/८२ dated 2081/04/14



3.11.2 Fees and commissions

Fees and commissions are generally recognised on an accrual basis when the service has been provided or significant act performed. Service Fee Income/Expenses are recognized on accrual basis unless it is impracticable to recognize as allowed through carve-out on NFRS.

3.11.3 Dividend Income

Dividend income is recognised when the Microfinance's right to receive the payment is established, which is generally when the shareholders approve the dividend.

3.11.4 Net Trading Income

Net trading income includes all gains and losses from changes in fair value and the related interest income or expense and dividends, for financial assets and financial liabilities held for trading.

3.11.5 Net income from other financial instrument at fair value through Profit or Loss

Gains and losses arising from changes in the fair value of financial instruments designated at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognised within net interest income.

3.12 Interest Expense

For all financial instruments measured at amortised cost, interest bearing financial assets classified as available-for-sale and financial instruments designated at FVTPL, interest expense is recorded using the EIR unless it is impracticable.

3.13 Employee Benefits

A. Retirement Benefits

The Microfinance has schemes of retirement benefits namely Gratuity, Provident Fund.

Retirement benefit obligations

The Microfinance operates a defined contribution plans as provident fund contribution.

Provident Fund

For Provident Fund, the Microfinance pays contributions to the publicly administered provident fund plans (named Employee Provident Fund) on a mandatory basis, and such amounts are charged to operating expenses. The Microfinance has no further payment obligations once the contributions have been paid.

Gratuity

An actuarial valuation is carried out every year to ascertain the full liability under gratuity.

Microfinance's obligation in respect of defined benefit obligation is calculated by estimating the amount of future benefit that employees have earned for their service in the current and prior periods and discounting that benefit to determine its present value, then deducting the fair value of any plan assets to determine the net amount to be shown in the Statement of Financial Position. The value of a defined benefit asset is restricted to the present value of any economic benefits available in the form of refunds from the plan or reduction on the future contributions to the plan. In order to calculate the present value of economic benefits, consideration is given to any minimum funding requirement that apply to any plan in the Microfinance. An economic benefit is available to the Microfinance if it is realizable during the life of the plan, or on settlement of the plan liabilities.

Microfinance determines the interest expense on the defined benefit liability by applying the discount rate used to measure the defined benefit liability at the beginning of the annual period. The discount rate is the average yield on government bonds issued during the period having maturity of five years or more.

Explanatory Notes

Gratuity benefit obligations, plan assets, movement in gratuity liability & fair value of assets etc. related with long term employee benefits has been presented under schedule 4.23.

Accumulated Leave

The Microfinance's liability towards the accumulated leave which is expected to be utilized beyond one year from the end of the reporting period is treated as other long term employee benefits. Microfinance's net obligation towards unutilized accumulated leave is calculated by discounting the amount of future benefit that employees have earned in return for their



service in the current and prior periods to determine the present value of such benefits. The discount rate is the average yield on government bonds issued during the period having maturity of five years or more. The calculation is performed using the Projected Unit Credit method. Net change in liability for unutilized accumulated leave including any actuarial gain and loss are recognized in the Statement of Profit or Loss under 'Personnel Expenses' in the period in which they arise.

B. Staff Bonus

Bonus retained for the financial year 2079-80 from restructuring was NPR 50,32,471 which was retained in the financial year 2079-80 to be paid at the time of compliance of NRB Circular dated 2080/02/10 point 2 and on the direction of NRB.

Provision for Bonus to employee has been made at 10% of net profit as per Section 5 of Bonus Act 2030, which amounts to NPR 5,96,19,311. Further, as per NRB Circular dated 2080/09/08 Point 2, no bonus or dividend can be distributed on Restructure/Reschedule provision writeback amounting NPR 9,93,84,072 unless and until Restructure/Reschedule loan amount is continued as per NRB directive. Accordingly, staff bonus of Rs 99,38,407 shall only be distributed after such Restructured/Rescheduled Loan is continued as per NRB directive, in other word net bonus to employee of NPR (5,96,19,311-99,38,407) = NPR 4,96,80,904 shall be distributed as of now.

3.14 Leases

The Financial Institution has adopted the lease treatment as per NFRS 16. Right-of-use and resulting lease liability has been created as per NFRS 16. Consequently, depreciation on right-of-use asset and finance cost on lease liability is charged to statement of profit and loss account.

3.15 Share Capital and Reserves

3.15.1. Share Capital

Financial instruments issued are classified as equity when there is no contractual obligation to transfer cash, other financial assets or issue available number of own equity instruments. Incremental costs directly attributable to the issue of new shares are shown in equity as deduction net of taxes from the proceeds.

Dividends on ordinary shares classified as equity are recognised in equity in the period in which they are declared.

The share issue expenses which can be avoided for the issue was charged in the year of issue directly through equity and disclosed in statement of changes in equity. Tax impact is also disclosed.

3.15.2. Reserves

The reserves include regulatory and free reserves.

● General Reserve

20% of the net profit is set aside to general reserve until the reserve is twice the paid of share capital as per Bank and Financial Institutions Act 2063. The reserve is the accumulation of setting aside profits over the years.

No Dividend (either cash dividend or bonus share) are distributed from the amount from General/ Statutory Reserve.

Particulars	Amount
Opening Balance as on Shrawan 1st 2080	771,096,423
Amount Transfer during this period	
a) 20% of Net Profit	71,956,771
b) 50% of Dividend in excess of 20%	-
Closing Balance as on Asar 2081	843,053,194

● Assets Revaluation Reserve

Any Reserve created from revaluation of assets (such as Property & Equipment, Intangible Assets, Investment Property) shall be presented under this heading. The Microfinance has followed cost model therefore no assets revaluation reserve is created.

● Capital Reserve

The capital reserve represents the amount of those reserves which are in nature of capital and which shall not be available for distribution of cash dividend. The amount from share forfeiture due to non-payment of remaining amount for the unpaid shares, capital grants received in cash or kind, capital reserve arising out of merger and acquisition etc are presented under this heading.



● Special Reserve

Any special reserve that is created as per the specific requirement of NRB directive or special instruction of NRB are represented as special reserve. The amount allocated to this reserve by debiting retained earning account are presented under this heading.

● Corporate Social Responsibility Fund

The fund created for the purpose of corporate social responsibility by allocating 1% of Net profit as per NRB Directive is presented under this account head.

Movement in CSR Fund during this Fiscal Year:

Particulars	Amount
Balance of 1st Shrawan 2080	7,986,682
Add: Provision of this F/Y (1% of net profit as per NFRS)	3,597,839
Add: Reversal from Unutilised Budget of previous year's Works	
Total (A)	11,584,521

Less : Expense for the F/Y	1,502,472
a) Expenses for Social Project Works and Health Cares	
b) Direct Donation Expenses	
c) Financial Literacy Program Expenses	
Total (B)	1,502,472
Balance as on Asar 2080 (A-B)	10,082,049

● Client Protection Fund

The fund created for the purpose of client protection by allocating 1% of Net profit as per NRB Directive is presented under this account head.

Movement in Client Protection Fund during this Fiscal Year:

Particulars	Amount
Balance of 1st Shrawan 2080	125,340,632
a) Interest Income to the Fund	9,686,795
Add: Provision of this F/Y (1% of net profit as per NFRS)	3,597,839
Add: Reversal from Unutilised Budget of previous year's Works	
Total (A)	138,625,265

Less : Expense for the F/Y	18,504,547
a) Expenses for Social Project Works and Health Cares	
b) Direct Donation Expenses	
c) Financial Literacy Program Expenses	
Total (B)	18,504,547
Balance as on Asar 2081 (A-B)	120,120,718

● Employee Training Fund

The fund is created for the purpose of employee training. As per the directives to microfinance by NRB, the Microfinance needs to spend atleast 3% of previous year's total Personnel Expenses for the development and trainings of the employees. Further if the microfinance couldn't spend upto the limit of 3%, the shortfall amount shall be transferred to the Employee Training Fund and shall be used for employee trainings in subsequent year but if microfinance spends more than 3% limit then the surplus amount will be adjusted from the fund.

● Investment Adjustment Reserve

It is a reserve created on investment such as investment in subsidiary or unlisted investment in equity for more than two years as per the investment directive of Nepal Rastra Bank.



● Regulatory Reserve

The amount that is allocated from profit or retained earnings of the Microfinance to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The regulatory reserve of the Microfinance includes the reserve net of tax created relating to Accrued Interest Receivable as on Ashad End 2080 Reserve on Deferred Tax Assets, Non-Banking Assets, reduction in fair value of investment in equity below cost price, actuarial loss etc.

As per NRB circular dated 2080/02/10 Point 2, Staff Bonus and dividend (either cash dividend or bonus share) on Restructure/ Reschedule provision writeback amounting NPR 99,38,407 is not allowed to be distributed unless and until such loan is again reclassified as pass category loan in future.

The detail movement of Regulatory Reserve as below:

FY	Interest Receivable	Deferred Tax Assets	Actuarial Loss Recognised	Fair value Loss Recognised in OCI	Total
2079-80	106,876,989.24	263,092,754.97	35,945,715.32	272,783.00	406,188,242.53
2080-81	(14,006,370.64)	45,267,841.57	(8,871,754.56)	-	22,389,716.37
Total	92,870,618.60	308,360,596.53	27,073,960.76	272,783.00	428,577,958.90

✓ Fair Value Reserve

The amount that is allocated from profit or retained earnings of the Microfinance to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The fair value reserve of the Microfinance includes the reserve net of tax created relating to Market Value of Share investment.

✓ Actuarial Gain/(Loss) Reserve

The amount that is allocated from profit or retained earnings of the Microfinance both positive or negative to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. This reserve includes actuarial gain/ (loss) net of tax on defined benefit plan and long-term employee benefits.

✓ Other reserve

Any reserve created with specific or non-specific purpose (except stated in above) are presented under thus by disclosing accounting heads.

3.16 Earnings per share

The Microfinance measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 - Earnings Per Share.

There are no instruments, such as convertibles, that would require dilution of EPS, therefore diluted EPS has not been computed and disclosed.



3.17 Segment Reporting

The Laghubitta has identified the reportable segment as the business activities from which it earns revenues and incurs expenses whose operating results are reviewed by the management to make decision about resource allocation to each segment and assess its performance. The Laghubitta's has identified seven segments namely: Koshi Province, Madesh Province, Bagmati Province, Gandaki Province, Lumbini Province, Karnali Province and Sudurpaschim Province as the seven operating segment and the segment report is set out in Notes 5.4.

Segment report include items directly attributable to a segment as well as those that can be allocated on a reasonable basis. The income, expenses, assets & liabilities that cannot be allocated to aforesaid segment or those related to head office are unallocated are included in Bagmati. The unallocated items generally comprise of head office assets, head office expenses, and tax assets and liabilities. The geographical segment has been identified on the basis of the location of the branches in 7 different provinces of the country.

3.18 Proposed Dividend

The Board of Directors have recommended 14.25% stock dividend and 0.75% cash dividend for the financial year. This dividend proposal is to be approved by the shareholders in the annual general meeting. In accordance with Nepal Accounting Standard - NAS 10 (Events after the Reporting Period) this proposed final dividend has not been recognised as liability as at year end date.



4. Schedule to Financial Statement

4.1 Cash and cash equivalent

Cash and cash equipment includes the total number of cash at vault, balances with other bank & financial institutions, money at call and short notice and highly liquid financial assets i.e., Treasury bills, with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value and used in the management of short term commitments and Cash in Transit is presented as follows:

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Cash in Hand	1,687,069	4,445,685
Balances with B/FIs	30,157,587	276,026,211
Money at call and short notice	664,947,104	492,017,998
Other	126,000,000	267,750,000
Total	822,791,760	1,040,239,895

4.2 Statutory Balances and Due from Nepal Rastra Bank

Statutory Balances with Nepal Rastra Bank includes balances for compulsory cash reserve.

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Statutory balances with NRB	87,147,810	69,039,299
Statutory balances with BFIs	-	-
Securities purchased under resale agreement	-	-
Other deposit and receivable from NRB	-	-
Total	87,147,810	69,039,299

4.3 Placements with Financial Institutions

The Financial Institution does not have any Placements with Financial Institutions

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Placement with domestic FIs	-	-
Less: Allowances for impairment	-	-
Total	-	-

4.4 Derivative Financial Instruments

The Financial Institution does not have any Derivative Financial Instruments

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Held for trading	-	-
Interest rate swap	-	-
Currency Swap	-	-
Forward exchange contract	-	-
Others	-	-
Held for risk management	-	-
Interest rate swap	-	-
Currency Swap	-	-
Forward exchange contract	-	-
Others	-	-
Total	-	-



4.5 Other Trading Assets

The Financial Institution does not have any Other Trading Assets

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Treasury Bills	-	-
Treasury Bills	-	-
Government bond	-	-
NRB bonds	-	-
Domestic Corporate bonds	-	-
Equities	-	-
Other	-	-
Total	-	-
Pledged	-	-
Non- Pledged	-	-

4.6 Loans and Advances to MFIs & Cooperatives

The Financial Institution does not have any Loans and Advances to MFIs & Cooperatives

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Loans to microfinance institutions	-	-
Loans to FIs	-	-
Loans to cooperative	-	-
Less: allowances for impairment	-	-
Other	-	-
Less: Allowances for Impairment	-	-
Total	-	-

4.6.1 Allowances for Impairment

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Balance as at Shrawan 1	-	-
Impairment loss for the year:		
Charge for the year	-	-
Recoveries/Reversal	-	-
Amount written off	-	-
Balance as at Asar end	-	-



4.7 Loans and Advances to customers

Total Loan & Advances extended to the customer and amortised cost of staff loans, less the amount of impairment loss is presented under this head. Accrued Interest Receivables on performing loans have been considered under loans and advances measured at amortised cost. Impairment on loan & advances to customer are assessed collectively as per incurred loss model and NRB directives is considered for impairment.

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Loans and advances measured at amortized cost	21,634,308,296	19,957,080,989
Less: Impairment allowances	2,052,976,459	1,806,901,158
Collective Impairment	(289,179,477)	(267,500,940)
Individual Impairment	(1,763,796,982)	(1,539,400,218)
Net amount	19,581,331,837	18,150,179,831
Loan and advances measured at FVTPL	-	-
Total	19,581,331,837	18,150,179,831

4.7.1 Analysis of loan and advances - By product

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Term Loans	-	-
Short term, term loan	-	-
Long term, term loan	-	-
Hire Purchase Loans	-	-
Personal Residential Loans	-	-
Staffs Loans	178,823,276	159,917,128
Other	21,224,714,419	19,627,517,846
Sub-total	21,403,537,695	19,787,434,974
Interest Receivable	230,770,601	169,646,015
Grand Total	21,634,308,296	19,957,080,989

4.7.2 Analysis of Loan and Advances - By Collateral

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Secured		
Immovable Assets	-	-
Government Guarantee	-	-
Collateral of Government Securities	-	-
Collateral of Fixed Deposit Receipt	-	-
Group guarantee	15,434,957,981	14,044,891,689
Personal guarantee	-	-
Other collateral	6,020,527,040	5,752,272,172
Subtotal	21,455,485,020	19,797,163,861
Unsecured	178,823,276	159,917,128
Grand Total	21,634,308,296	19,957,080,989



4.7.3 Allowances for Impairment

Specifics allowances for impairment		
Balance at Shrawan 1	1,539,400,218	1,249,086,163
Impairment loss for the year:		
Charge for the year	224,396,765	290,314,054
Recoveries/reversal during the year		
Write-offs		
Other Movement		
Balance at Asar end	1,763,796,982	1,539,400,218
Collective allowances for impairment		
Balance at Shrawan 1	267,500,940	205,105,950
Impairment loss for the year:		
Charge/(reversal) for the year	21,678,537	62,394,991
Other Movement		
Balance at Asar end	289,179,477	267,500,940
Total allowances for impairment	2,052,976,459	1,806,901,158

4.8 Investment in securities

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Investment securities measured at amortized cost	-	-
Investment in equity measured at FVTOCI	800,000	800,000
Total	800,000	800,000

4.8.1 Investment in securities measured at amortized cost

The Financial Institution does not have any Investment in Securities to be measured at amortised cost

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Debt Securities	-	-
Government Bond	-	-
Government treasury bills	-	-
Nepal Rastra Bank bonds	-	-
Nepal Rastra Bank deposits instruments	-	-
Other	-	-
Less: Specific allowances for impairment	-	-
Total	-	-

4.8.2 Investment in equity measured at fair value through other comprehensive income

Disclosure in respect of investment in share and debenture/bond of other companies/institution are as follow:

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Equity Instruments	-	-
Quoted equity securities	-	-
Unquoted equity securities	800,000	800,000
Total	800,000	800,000



4.8.3 Information relating to investment in equities

Investment in equity has been recognised at fair value

Particulars	Current Year 2080-81		Previous Year FY 2079-80	
	Cost	Fair Value	Cost	Fair Value
Investment in quoted equity				
... shares of Rs. 100 each	-	-	-	-
Subtotal	-	-	-	-
Investment in Unquoted equity				
Nepal Finsoft Co.				
2,0000 shares of Rs. 100 each	2,000,000	800,000	2,000,000	800,000
Subtotal	2,000,000	800,000	2,000,000	800,000
Grand Total	2,000,000	800,000	2,000,000	800,000

4.9 Current tax Assets

Advance tax deposited by the Financial institution less tax liabilities as well as income tax liabilities for the purpose of current tax, prior period tax including fees are presented under this head

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Current tax assets	232,864,328	168,905,651
Current year Income Tax Assets	232,601,445	213,085,225
Tax Assets of Prior Periods	262,883	6,161,497
Adjustment	-	(50,341,072)
Current tax liabilities	235,798,372	338,316,653
Current year Income Tax Liabilities	235,535,489	332,155,156
Tax Liabilities of Prior Periods	262,883	6,161,497
Total of income tax assets/(liabilities)	(2,934,044)	(169,411,002)

4.10 Investment Properties

The Financial Institution does not have any Investment Properties

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Investment Properties Measured at Fair Value		
Balance as on Shrawan 01	-	-
Addition/(Disposal) during the Year	-	-
Net Changes in Fair Value during the Year	-	-
Adjustment/Transfer.	-	-
Net Amount	-	-
Investment Properties Measured at Cost		
Balance as on Shrawan 01	-	-
Addition/(Disposal) during the Year	-	-
Adjustment/Transfer	-	-
Accumulated Depreciation	-	-
Accumulated Impairment Loss	-	-
Net Amount	-	-
Total	-	-



स्वावलम्बन लघुवित्त बित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

4.11 Property and Equipment

Particulars	Land	Building	Leasehold Prop- erties	Computer & Accessories	Vehicles	Furniture & Fixtures	Machinery	Equipment & others	ROU Assets	Total
Cost										
As on Shrawan 2079	-	-	3,575,831	45,676,095	37,082,607	34,444,400	-	40,732,269	-	161,511,203
Addition during the year	-	-	3,108,048	6,058,350	7,118,100	1,675,571	-	6,249,627	-	24,209,695
Acquisition	-	-	3,108,048	6,058,350	7,118,100	1,675,571	-	6,249,627	-	24,209,695
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	(283,907)	-	(283,907)
Adjustment/Revaluation	-	-	-	(1,637,928)	(224,191)	-	-	-	-	(1,862,119)
Balance as on Ashad end 2080	-	-	6,683,878	50,096,517	43,976,516	36,119,971	-	46,697,989	-	183,574,872
Addition during the Year	-	-	249,286	3,836,400	14,826,522	755,462	-	7,354,827	44,033,950	27,022,497
Acquisition	-	-	249,286	3,836,400	14,826,522	755,462	-	7,354,827	-	27,022,497
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	(10,261,538)	(4,871,658)	(1,719,853)	-	(7,847,036)	-	(24,700,086)
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-	-
Balance as on Ashad end 2081	-	-	6,933,164	43,671,380	53,931,380	35,155,580	-	46,205,779	44,033,950	185,897,283
Depreciation and Impairment										
As on Shrawan 2079	-	-	925,466	35,735,034	27,194,712	23,250,315	-	33,957,686	-	121,063,213
Depreciation charge for the year	-	-	1,378,820	3,907,616	2,927,000	1,810,130	-	2,734,329	3,008,060	12,757,896
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	(210,164)	-	(210,164)
Adjustment	-	-	-	(1,620,291)	(224,099)	-	-	-	-	(1,844,390)
As on Ashad end 2080	-	-	2,304,286	38,022,359	29,897,613	25,060,445	-	36,481,851	3,008,060	131,766,555
Depreciation charge for the year	-	-	1,624,640	4,215,764	3,750,145	1,786,649	-	3,914,569	37,461,905	15,291,766
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals*	-	-	-	(10,257,395)	(4,871,649)	(1,647,473)	-	(7,822,743)	-	(24,599,260)
As on Ashad end 2081	-	-	3,928,926	31,980,728	28,776,109	25,199,621	-	32,573,676	37,461,905	122,459,061
Depreciation and Impairment										
As on Shrawan 2080	-	-	2,304,286	38,022,359	29,897,613	25,060,445	-	36,481,850	3,008,060	131,766,554
Depreciation charge for the year	-	-	1,624,640	4,215,764	3,750,145	1,786,649	-	3,914,569	37,461,905	52,753,671
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-	-
As on Ashad end 2080	-	-	4,379,592	12,074,158	14,078,903	11,059,526	-	10,216,138	-	51,808,097
As on Ashad end 2081	-	-	3,004,238	11,690,651	25,155,271	9,955,958	-	13,632,102	37,461,905	63,438,222



4.12 Goodwill and Intangible Assets

Particulars	Goodwill	Software		Other	Total
		Purchased	Developed		
Cost					
As on Shrawan 01 2079	-	7,428,846	-	-	7,428,846
Addition during the year	-	729,426	-	-	729,426
Acquisition	-	729,426	-	-	729,426
Capitalization	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-
Balance as on Ashad end 2080	-	8,158,272	-	-	8,158,272
Addition during the Year	-	-	-	-	-
Acquisition	-	457,650	-	-	457,650
Capitalization	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-
Balance as on Ashad end 2080	-	8,615,922	-	-	8,615,922
Amortisation and Impairment					
As on Shrawan 01 2079	-	2,894,487	-	-	2,894,487
Amortisation charge for the year	-	1,535,514	-	-	1,535,514
Impairment for the year	-	-	-	-	-
Disposals	-	-	-	-	-
Adjustment	-	-	-	-	-
As on Ashad end 2080	-	4,430,001	-	-	4,430,001
Impairment for the year	-	-	-	-	-
Amortisation charge for the year	-	2,215,099	-	-	2,215,099
Disposals	-	-	-	-	-
Adjustment	-	-	-	-	-
As on Ashad end 2080	-	6,645,100	-	-	6,645,100
Capital Work in Progress					
Net Book Value					
As on Ashad end 2080	-	3,728,271	-	-	3,728,271
As on Ashad end 2081	-	1,970,822	-	-	1,970,822



4.13 Deferred Taxes Assets/(Liabilities)

Deferred tax is calculated on temporary differences between the book value of financial assets/liabilities and tax base of assets/liabilities using the tax rate of 30%

Particulars	Deferred Tax Assets	Deferred Tax Liabilities	Previous Year 2079-80
			Net Deferred Tax Assets / (Liabilities)
Deferred tax on temporary differences on following items			
Loans and Advances to BFIs	-	-	-
Loans and Advances to Customers	-	-	-
Investment Properties	-	-	-
Investment Securities	360,000	-	360,000
Investment In Associates	-	-	-
Property and Equipment	1,237,319	-	1,237,319
Employees' Defined Benefit Plan	16,951,461	-	16,951,461
Employees' Leave Liability	-	(3,231,186)	(3,231,186)
Lease Liabilities	491,540	-	491,540
Provision for other Assets	-	-	-
Provisions LLP	247,283,621	-	247,283,621
Other Temporary Differences	-	-	-
Deferred tax on temporary differences	266,323,941	(3,231,186)	263,092,755
Deferred tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred Tax Asset (Liabilities) as on year end of 2079/80			263,092,755
Deferred Tax (Asset)/ Liabilities as on Shrawan 01, 2079			111,140,195
Origination/(Reversal) during the year			151,952,560
Deferred Tax (expense)/income recognized in profit or loss			127,616,817
Deferred Tax (expense)/income recognized in Other Comprehensive Income			24,335,743
Deferred Tax (expense)/income recognized directly in equity			-



Particulars	Deferred Tax Assets	Deferred Tax Liabilities	Current Year 2080-81 Net Deferred Tax Assets / (Liabilities)
Deferred tax on temporary differences on following items	-	-	-
Loans and Advances to BFIs	-	-	-
Loans and Advances to Customers	-	-	-
Investment Properties	-	-	-
Investment Securities	360,000	-	360,000
Investment In Associates	-	-	-
Property and Equipment	548,567	-	548,567
Employees' Defined Benefit Plan	8,588,878	-	8,588,878
Employees' Leave Liability	538,549	-	538,549
Lease Liabilities	811,285	-	811,285
Provision for other Assets	-	-	-
Provisions LLP	297,513,317	-	297,513,317
Other Temporary Differences	-	-	-
Deferred tax on temporary differences	308,360,597	-	308,360,597
Deferred tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred Tax Asset (Liabilities) as on year end of 2080/81			308,360,597
Deferred Tax (Asset)/ Liabilities as on Shrawan 01, 2080			263,092,755
Origination/(Reversal) during the year			45,267,842
Deferred Tax (expense)/income recognized in profit or loss			49,070,022
Deferred Tax (expense)/income recognized in Other Comprehensive Income			(3,802,181)
Deferred Tax (expense)/income recognized directly in equity			

4.14 Other Assets

Other Assets includes Account receivable, Prepayments and Deposits, Income tax deposit, Deferred Employee Expenditure, ROU Assets, Stationery Stock.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Assets held for Sale	-	-
Other Non-Banking Assets	-	-
Bills Receivable	-	-
Accounts Receivable	32,436,921	40,757,925
Accrued Income	-	-
Prepayments and Deposits	18,851,476	20,116,178
Income Tax Deposit	1,973,917	1,973,917
Deferred Employee Expenditure	74,191,528	83,713,298
Other	164,750,730	121,767,145
Inter Branch Account	-	-
Staff Advance	-	-
ROU Assets	44,033,950	8,021,494
Staff Insurance Receivables (Premium paid)	109,904,575	103,980,803
Stationery Stock	10,812,205	9,764,848
Grand Total	292,204,571	268,328,462



4.15 Due to Bank and Financial Institutions

The Financial Institution has interbank borrowing from different banks

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Money Market Deposits	-	-
InterBank Borrowing	-	-
Other Deposits from BFIs	-	-
Settlement and Clearing Accounts	-	-
Other Deposits from BFIs	-	-
Total	-	-

4.16 Due to Nepal Rastra Bank

The Financial Institution has due with Nepal Rasra Bank

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Refinance from NRB	-	266,666,667
Standing Liquidity Facility	-	-
Lender of Last Resort facility from NRB	-	-
Securities sold under repurchase agreements	-	-
Other Payable to NRB	-	-
Total	-	266,666,667

4.17 Derivative Financial instrument

The Financial Institution does not have any Derivative Financial instrument

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Held for Trading	-	-
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contracts	-	-
Others	-	-
Held for Risk Management	-	-
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contracts.	-	-
Others	-	-
Total	-	-



4.18 Deposits from customers

The financial Institution does not have any institutional deposit customers, Individual customers include saving deposits presented as follows:

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Institutions Customers:	-	-
Term deposits	-	-
Call deposits	-	-
Current deposits	-	-
Other	-	-
Individual Customers:	14,065,627,648	12,805,771,997
Term deposits	-	-
Saving deposits	14,065,627,648	12,805,771,997
Current deposits	-	-
Other	-	-
Total	14,065,627,648	12,805,771,997

4.19 Borrowing

The Financial Institution has interbank borrowing from different banks

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Domestic Borrowing	-	-
Nepal Government	-	-
Other Institutions	3,297,606,415	3,210,128,909
Other	-	-
Sub total	3,297,606,415	3,210,128,909
Foreign Borrowing	-	-
Foreign Bank and Financial Institutions	-	-
Multilateral Development Microfinances	-	-
Other institutions	-	-
Sub total	-	-
Total	3,297,606,415	3,210,128,909

4.20 Provisions

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Balance at Shrawan 1	-	-
Provisions made during the year	-	-
Provisions used during the year	-	-
Provisions reversed during the year	-	-
Unwind of discount	-	-
Balance at Ashad end	-	-



4.20.1 Movement in Provisions

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Balance at Shrawan 1		
Provisions made during the year	-	-
Provisions used during the year	-	-
Provisions reversed during the year	-	-
Unwind of discount	-	-
Balance at Ashad end	-	-

4.21 Other Liabilities

Details of Other Liabilities are as follow:

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Liabilities for employees defined benefit obligations	28,629,593	56,504,869
Liabilities for leave	1,795,165	(10,770,620)
Provident fund	590,824	1,389,870
Short term employee benefits	-	-
Bills Payable	-	-
Creditors and accruals	100,991,707	89,971,217
Interest payable on deposits	-	(10,644)
Interest payable on borrowing	6,305,867	18,699,068
Liabilities on deferred grant income	-	-
Unpaid Dividend	47,004,311	56,866,857
Liabilities under Lease	46,738,234	9,659,960
Employee bonus payable	58,800,447	55,827,405
Other	80,249,397	45,724,672
TDS Payable	19,076,916	15,969,900
Service Fee Payable	59,972,481	29,054,773
Staff Welfare Fund	1,200,000	700,000
other	-	-
Total	371,105,544	323,862,653

4.21.1. Defined Benefit Obligation

The amounts recognised in the statements of financial positions are as follows :

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Present value of funded obligations	59,80,50,863	586,660,811
Total present value of obligations	59,80,50,863	586,660,811
Fair value of plan assets	569,421,262	530,155,943
Present value of net obligations	28,629,601	56,504,868
Recognised liability for defined benefit obligations	28,629,601	56,504,868



4.21.2: Plan Assets

Plan assets comprise

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Equity securities	-	-
Government bonds	-	-
Bank deposit	-	-
Other	569,421,262	530,155,943
Total	569,421,262	530,155,943

4.21.3: Movement in the present value of defined benefit obligations

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Defined benefit obligations at Shrawan 1	586,660,811	454,953,543
Actuarial losses/(gains)	(27,057,222)	77,383,860
Benefits paid by the plan	(65,114,270)	(28,081,241)
Current service costs; Past Service Cost and interest	103,561,544	82,404,649
Defined benefit obligations at Ashad end	598,050,863	586,660,811

4.21.4: Movement in the fair value of plan assets

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Fair value of plan assets at Shrawan 1	530,155,943	438,176,906
Contributions paid into the plan	68,628,418	123,628,049
Benefits paid during the year	(67,995,406)	(28,081,241)
Actuarial (losses) gains	(14,383,287)	(51,767,231)
Expected return on plan assets	53,015,594	48,199,460
Fair value of plan assets at Ashad end	569,421,262	530,155,943

4.21.5: Amount recognised in profit or loss

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Current service costs	46,328,669	33,857,249
Interest on obligation	57,232,875	48,547,400
Expected return on plan assets	(53,015,594)	(48,199,460)
Total	50,545,950	34,205,189

4.21.6: Amount recognised in other comprehensive income

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Actuarial (gain)/loss	(12,673,935)	80,729,454
Total	(12,673,935)	80,729,454



4.21.7: Actuarial assumptions

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Discount rate	10.0%	10.00%
Expected return on plan asset	10.0%	10.00%
Future salary increase	7.50%	7.50%
Withdrawal rate	4.00%	4.00%

4.21.8. Long Term Defined Benefit Obligation

The amounts recognised in the statements of financials positions are as follows :

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Present value of funded obligations	450,765,705	404,261,800
Total present value of obligations	450,765,705	404,261,800
Fair value of plan assets	448,970,540	415,032,420
Present value of net obligations	1,795,165	(10,770,620)
Recognised liability for defined benefit obligations	1,795,165	(10,770,620)

4.21.9: Plan Assets

Plan assets comprise

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Equity securities	-	-
Government bonds	-	-
Bank deposit	-	-
Other	448,970,540	415,032,420
Total	448,970,540	415,032,420

4.21.10: Movement in the Long Term Benefit Plan

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Defined benefit obligations at Shrawan 1	404,261,800	280,120,288
Actuarial losses/(gains)	23,839,704	77,833,497
Benefits paid by the plan	(54,585,543)	(14,643,645)
Current service costs; Past Service Cost and interest	77,249,744	60,951,660
Defined benefit obligations at Ashad end	450,765,705	404,261,800

4.21.11: Movement in the fair value of plan assets

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Fair value of plan assets at Shrawan 1	415,032,421	352,372,236
Contributions paid into the plan	54,437,625	71,396,613
Benefits paid during the year	(50,527,673)	(14,643,645)
Actuarial (losses) gains	(10,787,703)	(33,348,391)
Expected return on plan assets	40,815,871	39,255,608
Fair value of plan assets at Ashad end	448,970,541	415,032,421



4.21.12: Amount recognised in profit or loss

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Current service costs	38,545,259	31,135,955
Interest on obligation	38,704,485	29,815,705
Expected return on plan assets	(40,815,871)	(39,255,608)
Total	36,433,873	21,696,052

4.21.13: Amount recognised in other comprehensive income

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Actuarial (gain)/loss	-	-
Total	-	-

4.21.14: Actuarial assumptions

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Discount rate	10.0%	10.0%
Expected return on plan asset	10.0%	10.0%
Future salary increase	7.50%	7.50%
Withdrawal rate	4.00%	4.00%

4.22 Debt securities issued

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Debt securities issued designated as at fair value through profit or loss	-	-
Debt securities issued at amortised cost	-	-
Total	-	-

4.23 Subordinated Liabilities

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Redeemable preference shares	-	-
Irredeemable cumulative preference shares (liabilities component)	-	-
Other	-	-
Total	-	-

4.24 Share Capital

Details of equity shares is presented as follows:

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Ordinary Shares	1,450,000,000	1,290,495,500
Convertible Preference Shares (Equity component)	-	-
Irredeemable Preference Shares (Equity component)	-	-
Perpetual debt (Equity component only)	-	-
Total	1,450,000,000	1,290,495,500



4.24.1 Ordinary Share

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Authorised capital 2,00,00,000 Ordinary Share of Rs. 100 each	2,000,000,000	2,000,000,000
Issued Capital 12,904,955 Ordinary Share of Rs. 100 each (FY 2079-80) 14,500,000 Ordinary Share of Rs. 100 each (FY 2080-81)	- 1,450,000,000	1,290,495,500 -
Suscribed and paid up capital 12,904,955 Ordinary Share of Rs. 100 each (FY 2079-80) 14,500,000 Ordinary Share of Rs. 100 each (FY 2080-81)	- 1,450,000,000	1,290,495,500 -
Total	1,450,000,000	1,290,495,500

4.24.2 Ordinary Share Ownership

Particulars	Current Year 2080-81		Previous Year 2079-80	
	Percentage	Amount	Percentage	Amount
Domestic Ownership (Promoter)				
Nepal Government				
"A" class Licensed Institutions	32.26%	467,815,945	32.26%	416,354,970
Other Licensed Intitutions	21.96%	318,378,801	21.96%	283,332,985
Other Institutions				
Other	5.78%	83,804,866	5.78%	74,610,135
Domestic Ownership (Public)				
Nepal Government				
"A" Class Licensed Institutions	0.00%	1,232	2.04%	26,389,800
Other Licensed Intitutions	6.62%	96,039,482	6.46%	83,319,600
Other Institutions				
Other	33.38%	483,959,674	31.50%	406,488,009
Foreign Ownership Promoter				
Foreign Ownership Public				
Total	100.00%	1,450,000,000	100.00%	1,290,495,500



Details Of Share Holding more than 0.5%

Particulars	Current Year 2080-81			Previous Year 2079-80		
	% of Holding	Number of Shares	Amount	% of Holding	Number of Shares	Amount
Domestic ownership (Promoter)						
Nepal Government						
"A" class licensed institutions						
Nabil Bank Limited	8.57%	1,242,510	124,251,000	8.57%	1,105,831	110,583,131
Nepal Investment Mega Bank Limited	10.30%	1,494,133	149,413,300	10.30%	1,329,775	132,977,466
Laxmi Bank Limited	3.12%	452,654	45,265,400	3.12%	402,861	40,286,107
Himalayan Bank Limited	10.27%	1,488,860	148,886,000	10.27%	1,325,082	132,508,176
Other Licensed Institutions						
Suryajyoti Life Insurance Co. Ltd	0.45%	65,899	6,589,900	0.45%	58,650	5,865,000
Swabalamban Bikas Kendra	19.48%	2,823,981	282,398,100	19.48%	2,513,336	251,333,594
Captive Investment Company Pvt.Ltd	0.58%	83,524	8,352,400	0.58%	74,337	7,433,667
Asian Life Insurance Co. Ltd.						
Other Institutions						
Other						
Dr. Sumitra Manandhar Gurung	0.45%	64,831	6,483,100	0.45%	57,700	5,769,972
Ram Kumar Shrestha	0.63%	91,641	9,164,100	0.63%	81,561	8,156,102
Satish Kumar Shrestha	0.57%	83,691	8,369,100	0.57%	73,386	7,338,611
Jolly Rajbhandari	0.49%	70,837	7,083,700	0.49%	63,046	6,304,560
Gauri Shrestha	0.24%	34,548	3,454,800			
Domestic Ownership (Public)						
Nepal Government						
"A" Class Licensed Institutions						
Nabil Bank Limited	0.00%	-	-	0.33%	43,042	4,304,200
Nepal Investment Mega Bank Limited	0.00%	10	1,000	0.00%	9	900
Himalayan Bank Limited	0.00%	-	-	1.71%	220,847	22,084,700
Other Licensed Institutions						
Suryajyoti Life Insurance Co. Ltd	0.14%	19,893	1,989,300	0.11%	14,385	1,438,500
Nepal Life Insurance Company Ltd	0.75%	109,034	10,903,400	0.68%	88,367	8,836,700
Swabalamban Bikas Kendra	3.25%	470,663	47,066,300	3.25%	418,889	41,888,900
Asian Life Insurance Co. Ltd.				0.00%	-	-
Other Institutions						
Other						
Dr. Sumitra Manandhar Gurung	0.07%	10,805	1,080,500	0.07%	9,617	961,700
Ram Kumar Shrestha	0.03%	4,279	427,900	0.05%	6,518	651,800
Satish Kumar Shrestha	0.09%	13,947	1,394,700	0.09%	12,231	1,223,100
Jolly Rajbhandari	0.08%	11,806	1,180,600	0.08%	10,508	1,050,800
Gauri Shrestha	0.29%	42,508	4,250,800	-	-	-
Shrijana Nepal	1.09%	157,477	15,747,700	-	-	-
Dipak Raj Timilsina	0.87%	126,324	12,632,400	-	-	-
Foreign Ownership Promoter						
Foreign Ownership Public						
Total	61.81%	8,963,855	896,385,500	61.29%	7,909,977	790,997,688



4.25 Reserves

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Statutory general reserve	843,053,194	771,096,423
Capital reserve	-	-
Exchange equalisation reserve	-	-
Investment adjustment reserve	-	-
Corporate social responsibility reserve	10,082,049	7,986,682
Client protection fund	120,120,718	125,340,632
Capital Adjustment Fund	68,374,034	68,374,034
Capital redemption reserve	-	-
Regulatory reserve	428,577,959	406,188,243
Restructure Reserve	101,273,416	31,704,566
Assets revaluation reserve	-	-
Fair value reserve	(840,000)	(840,000)
Dividend equalisation reserve	-	-
Land And Housing Fund	133,803,249	133,803,249
Actuarial gain	(27,073,961)	(35,945,715)
Special reserve	-	-
Staff Training Fund	19,507,297	20,353,810
Free Reserve	18,011,279	18,011,279
Debenture Redemption Reserve	-	-
Deferred Tax Reserve	-	-
Total	1,714,889,235	1,546,073,202

● General Reserve

20% of the net profit is set aside to general reserve until the reserve is twice the paid of share capital as per Bank and Financial Institutions Act 2063. The reserve is the accumulation of setting aside profits over the years.

● Assets Revaluation Reserve

Any Reserve created from revaluation of assets (such as Property & Equipment, Intangible Assets, Investment Property) shall be presented under this heading. The Microfinance has followed cost model therefore no assets revaluation reserve is created.

● Capital Reserve

The capital reserve represents the amount of those reserves which are in nature of capital and which shall not be available for distribution of cash dividend. The amount from share forfeiture due to non-payment of remaining amount for the unpaid shares, capital grants received in cash or kind, capital reserve arising out of merger and acquisition etc are presented under this heading.

● Special Reserve

Any special reserve that is created as per the specific requirement of NRB directive or special instruction of NRB are represented as special reserve. The amount allocated to this reserve by debiting retained earning account are presented under this heading.



● **Corporate Social Responsibility Fund**

The fund created for the purpose of corporate social responsibility by allocating 1% of Net profit as per NRB Directive is presented under this account head.

● **Client Protection Fund**

The fund created for the purpose of client protection by allocating 1% of Net profit as per NRB Directive is presented under this account head.

● **Employee Training Fund**

The fund is created for the purpose of employee training. As per the directives to microfinance by NRB, the Microfinance needs to spend atleast 3% of previous year's total Personnel Expenses for the development and trainings of the employees. Further if the microfinance couldn't spend upto the limit of 3%, the shortfall amount shall be transferred to the Employee Training Fund and shall be used for employee trainings in subsequent year.

● **Investment Adjustment Reserve**

It is a reserve created on investment such as investment in subsidiary or unlisted investment in equity for more than two years as per the investment directive of Nepal Rastra Bank.

● **Regulatory Reserve**

The amount that is allocated from profit or retained earnings of the Microfinance to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The regulatory reserve of the Microfinance includes the reserve net of tax created relating to Accrued Interest Receivable as on Ashad End 2079 Reserve on Deferred Tax Assets, Non-Banking Assets, reduction in fair value of investment in equity below cost price, actuarial loss etc.

● **Fair Value Reserve**

The amount that is allocated from profit or retained earnings of the Microfinance to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The fair value reserve of the Microfinance includes the reserve net of tax created relating to Market Value of Share investment.

● **Actuarial Gain/(Loss) Reserve**

The amount that is allocated from profit or retained earnings of the Microfinance both positive or negative to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. This reserve includes actuarial gain/(loss) net of tax on defined benefit plan and long-term employee benefits.

● **Other reserve**

Any reserve created with specific or non-specific purpose (except stated in above) are presented under thus by disclosing accounting heads.



4.26 Contingent liabilities and commitments

Contingent liabilities includes Litigation in Large Tax Payers Office, the amount which is not acknowledged as liability by the financial Institution.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Contingent liabilities	-	-
Undrawn and undisbursed facilities	-	-
Capital commitment	-	-
Lease Commitment	-	-
Litigation	6,415,519	6,415,519
Others	-	-
Total	6,415,519	6,415,519

4.26.1 Capital commitments

Capital expenditure approved by relevant authority of the Microfinance but provision has not been made in financial statements.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Capital commitments in relation to Property and Equipment		
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Capital commitments in relation to Intangible assets		
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Total	-	-

4.26.2 Lease commitments

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Operating lease commitments	-	-
"Future minimum lease payments under non cancellable operating lease, where the Institution is lessee"	-	-
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Finance lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the Institution is lessee	-	-
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Grand total	-	-



4.26.3 Litigation

The Financial Institution has currently Contingent Liability of NRs 6,415,519 related to Income Tax in Large Tax Payers Office.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Possible claims from litigation pending in court, not accepted by the Microfinance	6,415,519	6,415,519

4.27 Interest Income

Interest Income includes interest income on loan and advances to customer and staffs, investment securities, cash & cash equivalent and interest income on gratuity fund .

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Cash and cash equivalent	19,773,799	54,481,506
Due from Nepal Rastra Bank	-	-
Placement with Bank and financial institutions	-	-
Loan and advances to Bank and financial institutions	-	-
Loans and advances to customers	2,871,112,290	2,911,745,645
Investment securities	7,093,210	5,086,452
Loan and advances to staff	32,506,247	36,058,056
Other	73,356,545	74,589,594
Total interest income	3,003,842,091	3,081,961,254

4.28 Interest Expense

Interest Expenses includes interest on deposits collected and interest on borrowings.

Particulars	Current Year 2080-81	Previous Year FY 2079-80
Due to Bank and financial institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Deposits from customers	1,091,313,310	955,037,337
Borrowing	386,350,158	568,448,041
Debt securities issued	-	-
Subordinated liabilities	-	-
Other Charges	4,868,399	847,646
Total Interest expense	1,482,531,868	1,524,333,024

4.29 Fees and commission income

Fees and commission income is generally recognized when the services has been provided. Service fees on loans is recognized as fees and commission income by the financial institutions and the same is recognized in upfront and is not deferred with the duration of the loan.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Loan administration fees	-	-
Service fees	165,828,526	230,939,339
Commitment fees	-	-
Card Issuance Fees	-	-
Prepayment and swap fees	-	-
Remittance fees	3,156	68,556
Brokerage Fees	-	-
Other fees and commission income	136,194,634	154,253,348
Total Fees and Commission Income	302,026,316	385,261,244



4.30 Fees and commission Expense

Fees and commission expenses include remittance fees & commission.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Brokerage	-	-
ATM Management fees	-	-
Visa Master Card Fees	-	-
Guarantee Commission Fees	-	-
Brokerage	-	-
DD/TT/Swift fees.	-	-
Remittance fees and commission	-	-
Other fees and commission expense	84,798	132,374
Total Fees and Commission Expense	84,798	132,374

4.31 Net Trading Income

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Changes in fair value of trading assets	-	-
Gain/loss on disposal of trading assets	-	-
Interest income on trading assets	-	-
Dividend income on trading assets	-	-
Gain/loss foreign exchange transaction	-	-
Other	-	-
Net Trading Income	-	-

4.32 Other Operating Income

Other operating income includes income from sale of assets.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Foreign exchange revaluation gain	-	-
Gain/loss on sale of investment securities	-	-
Fair value gain/loss on investment properties	-	-
Dividend on equity instruments	-	-
Gain/loss on sale of property and equipment	2,395,360	59,750
Gain/loss on sale of investment property	-	-
Operating lease income	-	-
Gain/loss on sale of gold and silver	-	-
Other Operating Income	369,696	-
Total	2,765,056	59,750

4.33 Impairment charge/(reversal) for loan and other losses

Loan and advances are assessed collectively as per incurred loss model which is compared with the loan loss provision prescribed by NRB directives. Higher of the loss as per incurred loss model and NRB directives is considered for impairment.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Impairment charge/(reversal) on loan and advances to BFIs	-	-
Impairment charge/(reversal) on loan and advances to customers	246,075,301	352,709,045
Impairment charge/(reversal) on financial Investment	-	-
Impairment charge/(reversal) on placement with BFIs	-	-
Impairment charge/(reversal) on property and equipment	-	-
Impairment charge/(reversal) on goodwill and intangible assets	-	-
Impairment charge/(reversal) on investment properties	-	-
Total	246,075,301	352,709,045



4.34 Personnel Expenses

Personal expense includes employee related cost of the financial institution, gratuity expenses of the previous year restated to match with expenses of actuary report.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Salary	317,488,811	324,001,871
Allowances	182,406,098	169,202,828
Gratuity Expense	93,512,731	75,974,698
Provident Fund	31,748,628	32,406,738
Uniform	5,784,500	-
Training & development expense	15,949,306	12,924,472
Leave encashment	95,307,280	86,242,620
Medical	33,466,979	52,121,671
Insurance	4,817,426	4,574,799
Employees incentive	-	-
Cash-settled share-based payments	-	-
Pension expense	-	-
Finance expense under NFRS	21,373,018	32,791,042
Other expenses related to staff	29,152,096	62,444,270
Subtotal	831,006,874	852,685,009
Employees bonus	49,680,904	53,287,274
Grand Total	880,687,778	905,972,283

4.35 Other Operating Expenses

Other operating expenses includes all expenses except personnel expenses.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Directors' fee	1,687,000	1,456,000
Directors' expense	546,812	579,649
Auditors' remuneration	1,096,044	1,034,945
Professional and legal expense	4,844,316	2,186,012
Office administration expense (4.35.1)	75,156,287	99,042,979
Operating Lease expense	-	37,994,666
Operating expense of investment properties	-	-
Corporate social responsibility expense	1,502,472	3,042,449
Client Protection Expense	-	-
Onerous lease provisions	-	-
Other Expenses	13,533,434	15,339,519
Director's Training	330,269	325,079
Share Issue Expenses	-	-
Tiffin Expense	84,595	738,992
Software Maintenance Expense	13,118,570	13,754,663
Technical Fees	-	520,784
Total	98,366,363	160,676,218



4.35.1 Office Administration Expenses

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Water and Electricity	8,762,762	7,924,270
Repair and Maintenance	-	-
(a) Building	-	-
(b) Vehicle	2,535,408	2,951,870
(c) Computer and accessories	1,153,110	1,344,712
(d) Office Equipment and Furniture	564,138	408,621
(e) Other	-	-
Insurance	2,077,602	2,351,027
Postage,telex,Telephone,fax	4,789,741	3,094,989
Printing & Stationery	7,665,029	8,110,014
Newspaper, books and journals	5,840	251,495
Advertisement	418,437	375,402
Donation	-	-
Security Expense	600,944	433,920
Deposit and loan guarantee premium	-	-
Travel allowance and expense	28,193,334	28,129,634
Entertainment	809,718	443,325
Annual/special general meeting expense	682,712	768,856
Other	16,571,340	42,454,845
a.Undurable,renewal expense	2,526,634	2,529,949
b.Closing Expense	766,000	803,000
c.Umbrella, Bag, Calculator & Bank day Expenses	2,232,176	2,796,134
d.Service Charges	7,442,528	4,673,781
e.Other Administration Expenses	3,930,174	31,651,981
Total	75,156,287	99,042,979

4.36 Depreciation and Amortisation

Depreciation is charged over the useful life of the assets.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Depreciation on property and equipment	15,291,766	15,765,956
Depreciation on ROU	37,461,905	-
Depreciation on investment property	-	-
Amortisation of intangible assets	2,215,099	1,535,514
Total	54,968,770	17,301,470

4.37 Non Operating Income

Income that doesn't have any direct relationship with the operation of transactions are presented under this head.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Recovery of Loan written off	593,621	58,654
Other Income	-	133,379
Total	593,621	192,033



4.38 Non Operating expense

Expense that doesn't have any direct relationship with the operation of transactions are presented under this head.

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Loan written off	-	18,374,475
Redundancy provision	-	-
Expense of restructuring	-	-
Other expense.	-	8,389,926
Total	-	26,764,400

4.39 Income Tax Expenses

Income tax has been calculated on the basis of self assesment as per the income tax act, 2058

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Current Tax Expenses	235,798,372	338,316,653
Current Year	235,535,489	332,155,156
Adjustment for Prior Years	262,883	6,161,497
Deferred tax Expenses	(49,070,022)	(127,616,817)
Origination and Reversal of Temporary Differences	(49,070,022)	(127,616,817)
Change in tax Rate	-	-
Recognition of Previously unrecognized Tax Losses	-	-
Total Income tax expense	186,728,350	210,699,836

4.39.1: Reconciliation of Tax Expenses and Accounting Profit

Particulars	Current Year 2080-81	Previous Year 2079-80
Profit Before Tax	546,512,206	479,585,466
Tax Amount at the Rate of 30%	163,953,662	143,875,640
Add: Tax Effect of the expenses that are not deductible for tax purpose	84,484,744	181,896,306
Less: Tax Effect on Exempt Income	36,090,146	(35,521)
Add/Less: Tax Effect on other Items	-	-
Total Income Tax Expenses	284,528,551	325,736,424



5. Disclosures and Additional Information

Year ended 31st Ashad 2081 (15 July 2024)

5.1 Risk Management

Introduction and Overview

Risk is inherent in the Microfinance's activities but is managed through a process of ongoing identification, measurement and monitoring, subject to risk limits and other controls. This process of risk management is critical to the Microfinance's continuing profitability and each individual within the Microfinance is accountable for the risk exposures relating to his or her responsibilities. The Microfinance is mainly exposed to;

- Credit Risk
- Market Risk
- Liquidity Risk
- Fair Value of Financial Instruments

Risk Management Framework

The Board of Directors has overall responsibility for the establishment and oversight of the Microfinance's risk management framework. The Board of Directors is responsible for overall risk management of the Microfinance which includes managing, assessing, identifying, monitoring and reducing pertinent global, macro and micro-economic level business risks that could interfere with Microfinance's objective and goals and whether the Microfinance is in substantial compliance with its internal operating policies and other applicable regulations and procedures, external, legal, regulatory or contractual requirements on a continuous basis. The Microfinance's risk management policies are established to identify and analyse the risks faced by the Microfinance, to set appropriate risk limits and controls, and to monitor adherence to established limits. Risk management policies and systems are reviewed annually to reflect changes in market conditions, products and services offered. The Microfinance, through its training and management standards and procedures, continuously updates and maintains a disciplined and constructive control environment, in which all employees are assigned and made to understand their respective roles and responsibilities.

5.1.1 Credit Risk

Risk is an inherent feature of any business and it drives an entity towards income generation. Likewise, Risk management objective of the Microfinance is to strike balance between risk and return, and ensure optimum Risk-adjusted return on capital. A reasonable level of return is essential for sustainability of the business. However, taking higher risk in search of higher earnings may have chances to result in failure of business. Thus effective risk management is a must for business success. Towards this end Swabalamban Laghubitta Bittiya Sanstha has implemented robust risk management architecture as well as policies and processes approved by the Board of Directors. These encompass independent identification, measurement and management of risks across various facets of Microfinance operation. Board level risk management committee has been set up under NRB Directive for ensuring/reviewing Microfinance's risk appetite are in line with the policies

The Microfinance has developed a risk assessment culture and has in place the required reports for assessing concentration of risks. Periodic performance reporting, in line with capital strength, to the Board is also in place. These reports are periodically put up to the board. Board also reviews the same and issues instructions, as appropriate, to the Microfinance's management.

5.1.2 Market Risk

Market risk is the risk that the fair value or future cash flows of financial instruments will fluctuate due to changes in market variables such as interest rates, foreign exchange rates, commodity prices and equity prices.

Market Risks are discussed at Asset Liability Management Committee (ALCO) of the Microfinance. The monthly reports on such aspects are well discussed and dealt in ALCO. The committee ensures functioning of the jobs in line with the policies and procedures and suggests/recommends for necessary steps collectively to address the risk on interest rate movement, asset price changes and liquidity availability.

5.1.3 Liquidity Risk

Liquidity risk is the risk that the Microfinance will encounter difficulties in meeting its financial commitments that are settled by delivering cash or another financial asset. Hence the Microfinance may be unable to meet its payment obligations when they fall due under both normal and stress circumstances. To limit this risk, management has arranged diversified funding sources in addition to its core deposit base, and adopted a policy of continuously managing assets with liquidity in mind and of monitoring future cash flows and liquidity on a daily basis. The Microfinance has formulated separate liquidity risk management policy and developed internal control processes and contingency plans for managing liquidity risk. This incorporates an assessment of expected cash flows and the availability of high grade collateral which could be used to secure additional funding if required.



5.1.4 Fair Value of Financial Instruments

Financial instruments are recorded at fair value. The following is a description of how fair values are determined for financial instruments that are recorded at fair value using valuation techniques. These incorporate the Microfinance's estimate of assumptions that a market participant would make when valuing the instruments. Fair Value is measured using inputs of following hierarchy:

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

Hierarchy of Fair Value Measurement of Financial Assets at Fair Value

Particulars	2080-2081			2079-2080		
	Level 1	Level 2	Level 3	Level 1	Level 2	Level 3
Fair Value through profit or loss						
Fair Value through OCI						
Equity investments	-	-	800,000	-	-	800,000
Fair Value of Financial Assets – Held at Amortised Cost						
Cash in hand	1,687,069	-	-	4,445,685	-	-
Balances with B/FIs	30,157,587	-	-	768,044,210	-	-
Money at call and short notice	-	-	-	-	-	-
InterBank placement	-	-	-	-	-	-
Balance at NRB	87,147,810	-	-	69,039,299	-	-
Derivative financial instrument	-	-	-	-	-	-
Loans & Advances	21,634,308,296	-	-	19,957,080,989	-	-
Government bonds	-	-	-	-	-	-
Government treasury bills	-	-	-	-	-	-
Equity investments	-	-	-	-	-	-
Other assets	51,288,397	-	-	60,874,103	-	-
Fair Value of Financial Liabilities – Held at Amortised Cost						
Deposits from customers	14,065,627,648	-	-	12,805,771,997	-	-
Due to Banks	-	-	-	266,666,667	-	-
Debt Securities	-	-	-	-	-	-
Employee related liabilities	60,595,611	-	-	45,056,785	-	-
Bills payable	-	-	-	-	-	-
Creditors and accruals	100,991,707	-	-	89,971,217	-	-
Interest payable on deposit	-	-	-	-	-	-
Interest payable on borrowing	-	-	-	-	-	-
Unpaid Dividend	47,004,311	-	-	56,866,857	-	-
Other liabilities	80,249,397	-	-	45,724,672	-	-

5.2 Capital Management

The Microfinance's capital management policies and practices support its business strategy and ensure that it is adequately capitalised to withstand even in severe macroeconomic downturns. Swabalamban Laghubitta Bittiya Sanstha Limited is a licensed institution that provides financial services. Therefore, it must comply with capital requirement of central Microfinance which is Nepal Rastra Bank.



5.2.1 Qualitative Disclosures

Nepal Rastra Bank has directed the Microfinances to develop own internal policy, procedures and structures to manage all material risk inherent in business for assessing capital adequacy in relation to the risk profiles as well as strategies for maintaining capital levels. This includes basic requirements of having good governance, efficient process of managing all material risks and an effective regime for assessing and maintaining adequate capital. The Microfinance has BODs approved risk management policies for proper governance. The Microfinance has developed a comprehensive ICAAP document which is subject to review every year. The ICAAP has two major components; first is an internal process to identify, measure, manage and report risks to which the microfinance is exposed or could be exposed in the future and second is an internal process to plan and manage a microfinance's capital so as to ensure adequate capital. The microfinance prepares the ICAAP report annually complying with the NRB requirement. The report is reviewed and analyzed by Risk Management Committee and Board..

5.2.2 Quantitative Disclosures

Capital Structure and Capital Adequacy

Tier-I Capital and Breakdown of its components

Particulars	Amount (Rs.)
Paid up Equity Share Capital	1,450,000,000.00
Share Premium	868,762.00
Proposed Bonus Equity Shares	-
Statutory General Reserves	843,053,194.25
Retained Earnings	255,013,971.49
Capital Redemption Reserves	-
Capital Adjustment Reserves	68,374,034.00
Other Free Reserve	18,011,279.00
Less: Goodwill	-
Less: Fictitious Assets	-
Less: Deferred Tax Assets	308,360,596.57
Less: Investment on shares and securities in excess of limits	-
Less: Investment to the company having financial interests	-
Less: Investment on land and building for self use not complying the Directives of NRB	-
Less: Investment on land development and housing construction in excess of limits	-
Less: Underwriting share not sold within the stipulated time	-
Total Tier 1 Capital	2,326,960,644.18

Tier-II Capital and Breakdown of its components

Particulars	Amount (Rs.)
Provisions of loan loss made for pass loan	327,658,498.23
Additional loan loss provision	247,073,435.56
Hybrid Capital Instruments	-
Unsecured Subordinated Term Debt	-
Exchange Equalization Fund	-
Assets revaluation Fund (max. 2% of Supplementary capital is added automatically)	-
Investments Adjustment Reserves	-
Total Tier 2 Capital	373,359,147.44

Total Qualifying Capital

Particulars	Amount (Rs.)
Core Capital (Tier 1)	2,326,960,644.18
Supplementary Capital (Tier 2)	373,359,147.44
Total Capital Fund	2,700,319,791.61



Capital Adequacy Ratio:

The capital adequacy ratio of the Microfinance as on 15th July, 2024 is 11.93%.

Particulars	Amount (Rs.)
Core Capital (Tier-I) Ratio	10.28%
Supplementary Capital (Tier 2) Ratio	1.65%
Total Capital Ratio	11.93%

2 Statement of Risk Weighted Assets (RWA)

A. On-Balance-Sheet Items

S.No.	Description	Weight (%)	Amount (NPR)	RWA
1	Cash Balance	0	1,687,069.05	-
2	Gold (Tradable)	0	-	-
3	NRB Balance	0	87,147,810.35	-
4	Investment to Govt. Bond	0	-	-
5	Investment to NRB Bond	0	-	-
6	Loan against Own FD	0	-	-
7	Loan against Govt. Bond	0	-	-
8	Accrued interests on Govt. bond	0	-	-
9	Investment to Youth and Small Entrepreneurs Self-employment Fund	0	-	-
10	Balance on domestic banks and financial institutions	20	821,104,690.80	164,220,938.16
11	Loan against other banks' and financial institutions' FD	20	-	-
12	Foreign bank balance	20	-	-
13	Money at call	20	-	-
14	Loan against internationally rated bank guarantee	20	-	-
15	Investment to internationally rated Banks	20	-	-
16	Inter-bank lending	20	-	-
17	Investment on shares/debentures/bonds	100	800,000.00	800,000
18	Other investments	100	-	-
19	Loans & advances, bills purchase/discount	100	21,634,308,296	21,634,308,296
20	Fixed assets	100	65,409,044	65,409,044
21	Net interest receivables (Interest suspense)	100	-	-
22	Net Non-Banking Asset	100	-	-
23	Other assets (Except advance tax payment)	100	292,204,571	292,204,571
24	Real estate/residential housing loans exceeding the limits	150	-	-
	Total On-Balance-sheet Items (A)		22,902,661,482.07	22,156,942,850.03



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

B. Off-Balance-Sheet Items

S.No.	Description	Weight (%)	Amount (NPR)	RWA
1	Bills collection	0	-	-
2	Forward foreign exchange contract	10	-	-
3	L/C with maturity less than six months (Outstanding value)	20	-	-
4	Guarantee against International rated bank's counter guarantee	20	-	-
5	L/C with maturity more than six months (Outstanding value)	50	-	-
6	Bid bond, performance bond and underwriting	50	-	-
7	Loan sale with repurchase agreement	50	-	-
8	Advance payment guarantee	100	-	-
9	Financial and other guarantee	100	-	-
10	Irrevocable loan commitment	100	-	-
11	Possible liabilities for income tax	100	-	-
12	All types of possible liabilities including acceptance	100	-	-
13	Rediscounted bills	100	-	-
14	Unpaid portion of partly paid share investment	100	-	-
15	Unpaid guarantee claims	200	-	-
16	Possible claims from litigation pending in court, not accepted by the Microfinance	200	6,415,519	12,831,038
17	Amount to be maintained for operational risk (2% of Total Assets)	100	458,053,230	458,053,230
Total Off-Balance-sheet Items (B)			464,468,749	470,884,267
Total Risk Weighted Assets (A) + (B)			23,367,130,231	22,627,827,117

5.2.3 Compliance with External Requirement

The Microfinance, at all times, has complied the externally imposed capital requirements.

5.3 Classification of Financial assets & financial liabilities

Amount in NPR

Financial Assets	Amortized Cost	Fair value through other comprehensive income	Fair value through profit or loss	Total
Cash in hand	1,687,069	-	-	1,687,069
Balances with B/FIs	30,157,587	-	-	30,157,587
Money at call and short notice	664,947,104	-	-	664,947,104
Interbank placement	126,000,000	-	-	126,000,000
Balance at NRB	87,147,810	-	-	87,147,810
Derivative financial instrument	-	-	-	-
Loans & Advances	21,634,308,296	-	-	21,634,308,296
Government bonds	-	-	-	-
Government treasury bills	-	-	-	-
Equity investments	-	800,000	-	800,000
Other assets	51,288,397	-	-	51,288,397
Total Financial Assets	22,595,536,264	800,000	-	22,596,336,264
Financial Assets	Amortized Cost	Fair value through profit or loss (FVTPL)		Total
		Held for trading	Designated at FVTPL	
Deposits from customers	14,065,627,648	-	-	14,065,627,648
Due to Banks & Financial Institutions	3,297,606,415	-	-	3,297,606,415
Due to Nepal Rastra Bank	-	-	-	-
Debt Securities	-	-	-	-
Employee related liabilities	60,595,611	-	-	60,595,611
Bills payable	-	-	-	-
Creditors and accruals	100,991,707	-	-	100,991,707
Interest payable on deposit	-	-	-	-
Interest payable on borrowing	6,305,867	-	-	6,305,867
Unpaid Dividend	47,004,311	-	-	47,004,311
Liabilities under Operating Lease	46,738,234	-	-	46,738,234
Other liabilities	80,249,397	-	-	80,249,397
Total Financial Liabilities	17,705,119,190	-	-	17,705,119,190



5.4 Operating Segment Information

5.4.1. General information

A component of the laghubitta that engages in business activities from which it may earn revenues and incur losses, including revenue and expenses that relate to transactions with any other components of the Laghubitta, whose operating results are reviewed regularly by the management to make decisions about resources allocation to each segment and assess its performance, and for which discrete financial information is available is termed as operating segment. Based on the nature of the business, transactions, products and services, the management have identified seven reporting segments of the laghubitta for the purpose of financial reporting:

- Koshi Province
- Madesh Province
- Bagmati Province
- Gandaki Province
- Lumbini Province
- Karnali Province
- Sudurpaschim Province

5.4.2 Information about profit or loss, assets and liabilities

Particulars	Koshi Province	Madesh Province	Bagmati Province	Gandaki Province	Lumbini Province	Karnali Province	Sudur Paschim Province	Total
Revenues from external customers								
Inter Segment Expenses/revenues								-
Net Revenue								
Interest revenue	460,348,989	1,134,205,624	712,343,118	91,443,099	367,006,201	84,501,896	153,993,164	3,003,842,091
Interest expenses	166,648,556	322,101,024	658,483,002	42,060,258	172,539,496	39,674,598	81,024,933	1,482,531,868
Net Interest expenses/revenue	293,700,433	812,104,600	53,860,116	49,382,841	194,466,705	44,827,298	72,968,231	1,521,310,224
Depreciation and amortization	2,064,990	4,093,081	45,588,610	659,909	1,218,309	378,198	965,672	54,968,770
Segment profit/(loss)	165,942,184	522,737,555	(93,120,351)	13,444,626	131,234,467	26,514,517	33,274,580	800,027,579
Impairment of assets								
Segment assets	3,479,882,806	8,811,894,801	5,632,470,392	724,472,670	2,824,413,259	644,677,427	1,183,407,287	23,301,218,642
Segment liabilities	2,469,387,270	5,024,761,775	12,282,458,544	617,302,890	2,434,659,903	565,100,822	1,157,560,873	24,551,232,077

5.4.3 Reconciliation of Reportable Segment Revenues, Profit or Loss, Assets and Liabilities

(a) Revenue

Total revenues for reportable segments	3,003,842,091
Other revenues	305,384,993
Elimination of intersegment revenues	-
Entity's revenues	3,309,227,084

(b) Profit or loss

Total profit or loss for reportable segments	800,027,579
Other profit or loss	
Elimination of intersegment profits	
Unallocated amounts	(253,515,373)
Profit before income tax	546,512,206



Assets

Total assets for reportable segments	23,301,218,642
Other Assets	
Unallocated amounts	(2,143,173,023)
Entity's Assets	21,158,045,620

(d) Liabilities

Total Liabilities for reportable segments	24,551,232,077
Other Liabilities	
Unallocated Liabilities	(6,813,958,426)
Entity's Liabilities	17,737,273,651

5.5 Share options and share based payment

The Microfinance does not have any share option and share based payment.

5.6 Contingent Liabilities and Commitments

Contingent Liabilities:

Where the Microfinance undertakes to make a payment on behalf of its customers for guarantees issued for which an obligation to make a payment has not arisen at the reporting date, those are included in these financial statements as contingent liabilities. The Microfinance has outstanding contingent liability amounting to NRs. 6,415,518.89 as on 15th July 2024, however the Microfinance is of the view that the amount shall not be paid.

Commitments:

Where the Microfinance has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not and the Microfinance has not made payments at the reporting date, those instruments are included in these financial statement as commitments.

Contingent liabilities and commitments

Contingent liabilities includes Litigation in Large Tax Payers Office, the amount which is not acknowledged as liability by the financial Institution.

Particulars	Current Year	Previous Year
Contingent liabilities	-	-
Undrawn and undisbursed facilities	-	-
Capital commitment	-	-
Lease Commitment	-	-
Litigation	6,415,519	6,415,519
Others	-	-
Total	6,415,519	6,415,519

5.7 Related Part Disclosures

5.7.1 Following has been identified as Related Parties for Microfinance under NAS 24 Related Parties:

- Directors
- Key Management Personnel of the Microfinance
- Relatives of Directors and Key Managerial Personnel



Bank Name	Bank Balance	Borrowing	Interest Paid
Himalayan Bank Ltd.	197,151,508	916,000,000	65,810,752
Nepal Investment Mega Bank Ltd.	17,130,198	0	25,124,351
Nabil Bank Ltd.	40,185,273	77,500,000	9,664,164

Party Name	Transaction (NPR)
Swabalamban Bikas Kendra	1,456,958.00

5.7.2 Board Members Allowances and Facilities

The chairperson and other member of the board are previously paid NPR 6000 and NPR 5000 respectively per meeting. From Karthik 22,2079 meeting fee per meeting has been revised from NPR 6000 to NPR 8000 and NPR 5000 to NPR 7000. Allowances paid to different Board Level Committee are as follows:

Particulars	Number of Meetings	Sitting Fees
Board Meeting	21	994,000
Audit Committee	16	224,000
Risk Management Committee	8	140,000
Assets Money Laundering Prevention Committee	4	49,000
Employee Facilities Committee	8	112,000
Tadartha Committee	2	56,000
Study Committee	4	56,000
Land & House Nirmaan Committee	3	56,000
Total	66	1,687,000

In addition to above meeting allowance, the following amount have been incurred for Board of Directors:

Nature	Total
Tiffin & Miscellaneous Expenses	373,522
Communication Expenses	168,000
Total	541,522

5.7.3 Chief Executive Officer's Emoluments and Facilities

Particulars	Amount
Short Term Employee Benefits	4,026,397
Post Employment Benefits	207,180
Other Long Term Benefits	-
Termination Benefits	-
Total	4,233,577

List of Directors and Key Managerial Personnel

The following parties have been identified as the related party as per NAS 24 "Related Party Disclosure"

Name of Related Party	Relationship
Dr. Sumitra Manandhar Gurung	Chairman (Representative CSD and Individual Promoters)
Ram Prasad Pandey	Director (General)
Uma Joshi Bohara	Director (Independent)
Mekh Bahadur Thapa Thada	Director (Representative Nepal Investment Mega Bank Ltd.)
Bishnu Prasad Tripathi	Director (General)
Sandip Babu Poudel	Director (Representative Nabil Bank Ltd.)
Bechan Giri	Director (Representative CSD)
Narendra Singh Bista	Chief Executive Officer



5.8 Merger & Acquisition

No any mergers and acquisitions have taken place during the year.

5.9 Income Tax Liabilities on Accrued Interest Receivable

Accrued interest receivable on pass loans has been recognised as income as per the revenue recognition guidelines and tax liability has been assessed accordingly.

5.10 Events after the Reporting Date

Event after reporting date are those events, favourable or unfavourable, that occurs between the balance sheet date and the date when the financial statements are authorised for issue.



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Comparison Of Unaudited And Audited Financial Statement
As on 31st Asar 2081

Particulars	As Per Unaudited Financial Statement	As Per Audited Financial Statement	Variance		Reasons for Variance
			In Amount	In Percentage	
Assets					
Cash and Cash Equivalent	822,791,759.85	822,791,759.85	-	0.0%	
Statutory Balances and Due from Nepal Rastra Bank	87,147,810.35	87,147,810.35	-	0.0%	
Placement with Bank & Financial Institutions	-	0.00	-	N/A	
Derivative Financial Instruments	-	0.00	-	N/A	
Other Trading Assets	-	0.00	-	N/A	
Loan and Advances to MFIs & Cooperatives	-	0.00	-	N/A	
Loans And Advances to Customers	19,725,181,112.27	19,581,331,837.42	143,849,275	0.7%	Audit Adjustment
Investment Securities	1,340,000.00	800,000.00	540,000	40.3%	Audit Adjustment
Current Tax Assets	-	0.00	-	N/A	
Investment Property	-	0.00	-	N/A	
Property and Equipment	63,438,221.56	63,438,221.56	-	0.0%	
Goodwill and Intangible Assets	1,970,822.41	1,970,822.41	-	0.0%	
Deferred Tax Assets	258,216,587.66	308,360,596.57	(50,144,009)	-19.4%	Audit Adjustment
Other Assets	301,193,455.11	292,204,571.46	8,988,884	3.0%	Audit Adjustment
Total Assets	21,261,279,769.21	21,158,045,619.62	103,234,150	0.49%	
Capitals and Liabilities					
Due to Bank and Financial Institutions	-	0.00	-	0.0%	
Due to Nepal Rastra Bank	-	0.00	-	0.0%	
Derivative Financial Instrument	-	0.00	-	N/A	
Deposits from Customers	14,065,627,648.40	14,065,627,648.40	-	0.0%	
Borrowing	3,297,606,415.07	3,297,606,415.07	-	N/A	
Current Tax Liabilities	24,660,078.99	2,934,043.54	21,726,035	88.1%	Audit Adjustment
Provisions	-	0.00	-	N/A	
Deferred Tax Liabilities	-	0.00	-	N/A	
Other Liabilities	254,676,933.34	371,105,544.11	(116,428,611)	-45.7%	Audit Adjustment
Debt Securities Issued	-	0.00	-	N/A	
Subordinated Liabilities	-	0.00	-	N/A	
Share Capital	1,450,000,000.00	1,450,000,000.00	-	0.0%	
Share Premium	868,762.00	868,762.00	-	0.0%	
Retained Earning	480,048,481.37	255,013,971.49	225,034,510	46.9%	Audit Adjustment
Reserves	1,687,791,449.56	1,714,889,235.47	(27,097,786)	-1.6%	
Total Capitals and Liabilities	21,261,279,768.74	21,158,045,620.08	103,234,149		
Statement Of Profit/Loss					
Interest Income	2,997,580,061.05	3,003,842,090.83	6,262,030	0.2%	Audit Adjustment
Interest Expense	1,481,466,050.63	1,482,531,867.86	1,065,817	0.1%	Audit Adjustment
Net Interest Income	1,516,114,010.42	1,521,310,222.97	5,196,213	0.3%	
Fees and Commission Income	360,078,430.88	302,026,315.72	(58,052,115)	-16.1%	Audit Adjustment
Fees and Commission Expense	84,797.63	84,797.63	-	0.0%	
Net fee and Commission income	359,993,633.25	301,941,518.09	(58,052,115)	-16.1%	Audit Adjustment
Net Interest, Fee and Commission Income	1,876,107,643.67	1,823,251,741.06	(52,855,903)	-2.8%	
Net Trading Income	-	0.00	-	N/A	
Other Operating Income	2,765,107.74	2,765,056.26	(51)	0.0%	
Total Operating Income	1,878,872,751.41	1,826,016,797.32	(52,855,954)		
Impairment charge/(reversal) for loans and other losses	94,302,961.87	246,075,301.15	151,772,339	160.9%	Audit Adjustment
Net Operating Income	1,784,569,789.54	1,579,941,496.17	(204,628,293)		
Operating expenses	-	0.00	-		
Personnel Expense	842,979,357.75	880,687,778.20	37,708,420	4.5%	
Other Operating Expenses	97,891,819.44	98,366,363.44	474,544	0.5%	
Depreciation and amortisation	54,968,769.68	54,968,769.68	(0)	0.0%	
Operating Profit	788,729,842.66	545,918,584.85	(242,811,258)	-30.8%	Audit Adjustment
Non operating income	593,621.00	593,621.00	-	0.0%	
Non operating expense	-	0.00	-	0.0%	
Profit before Income Tax	789,323,463.66	546,512,205.85	(242,811,258)		
Income tax expense	251,113,694.57	186,728,349.58	(64,385,345)	-25.6%	Audit adjustment
Current tax	257,524,407.12	235,798,371.67	(21,726,035)	-8.4%	Audit Adjustment
Deferred tax Expense/(Income)	(6,410,712.56)	(49,070,022.09)	(42,659,310)	665.4%	Audit Adjustment
Profit for the period	538,209,769.10	359,783,856.27	(178,425,913)	-33.2%	



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Unaudited Condensed Statement of Financial Position
For the Quarter ended 31st Asar 2081

Amount in NPR

Particulars	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash Equivalent	822,791,760	1,040,239,895
Statutory Balances and Due from Nepal Rastra Bank	87,147,810	69,039,299
Placement with Bank & Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loan and Advances to MFIs & Cooperatives	-	-
Loans And Advances to Customers	19,725,181,112	18,150,179,831
Investment Securities	1,340,000	800,000
Current Tax Assets	-	-
Investment Property	-	-
Property and Equipment	63,438,222	51,808,312
Goodwill and Intangible Assets	1,970,822	3,728,271
Deferred Tax Assets	258,216,588	263,092,755
Other Assets	301,193,455	268,328,462
Total Assets	21,261,279,769	19,847,216,825
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	266,666,667
Derivative Financial Instrument	-	-
Deposits from Customers	14,065,627,648	12,805,771,997
Borrowing	3,297,606,415	3,210,128,909
Current Tax Liabilities	24,660,079	169,411,002
Provisions	-	-
Deferred Tax Liabilities	-	-
Other Liabilities	254,676,933	323,862,653
Debt Securities Issued	-	-
Subordinated Liabilities	-	-
Total liabilities	17,642,571,076	16,775,841,228
Equity		
Share Capital	1,450,000,000	1,290,495,500
Share Premium	868,762	868,762
Retained Earning	480,048,481	233,938,133
Reserves	1,687,791,450	1,546,073,202
Total Equity	3,618,708,693	3,071,375,596
Total liabilities and equity	21,261,279,769	19,847,216,825



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Unaudited Condensed Statement of Profit or Loss
For the Quarter ended 31 Asar 2081

Amount in NPR

Particulars	This Quarter Ending		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter
Interest Income	869,055,400	2,997,580,061	893,305,698	3,081,961,254
Interest Expense	375,705,032	1,481,466,051	382,212,597	1,524,333,024
Net interest income	493,350,368	1,516,114,010	511,093,101	1,557,628,230
Fees and Commission Income	88,388,660	360,078,431	95,160,474	385,261,244
Fees and Commission Expense	84,798	84,798	132,374	132,374
Net fee and Commission income	88,303,862	359,993,633	95,028,100	385,128,870
Net interest fee and commission income	581,654,230	1,876,107,644	606,121,201	1,942,757,100
Net Trading Income	-	-	-	-
Other Operating Income	(8205879.47)	2,765,108	41,541,692	59,750
Total operating income	573,448,351	1,878,872,751	564,639,259	1,942,816,850
Impairment charge/(reversal) for loans and other losses	(291,476,661)	94,302,962	(94,990,717)	352,709,045
Net Operating income	864,925,012	1,784,569,790	659,629,976	1,590,107,805
Operating expenses				
Personnel Expense	208,209,446	842,979,358	259,667,426	905,972,283
Other Operating Expenses	(5,291,264)	97,891,819	58,960,082	160,676,218
Depreciation and amortisation	42,351,423	54,968,770	6,756,284	17,301,470
Operating Profit	619,655,408	788,729,843	334,246,184	506,157,834
Non operating income	209,671	593,621	-	192,033
Non operating expense	-	-	(26,631,021)	(26,764,400)
Profit before income tax	619,865,079	789,323,464	307,807,196	479,585,466
Income tax expense	200,276,179	251,113,695	159,166,355	210,699,836
Current tax	206,686,892	257,524,407		338,316,653
Deferred tax Expense/(Income)	-	(6,410,713)		(127,616,817)
Profit for the Year	419,588,900	538,209,769	148,640,841	268,885,630
Profit attributable to:				
Equity holders of the Financial Institution	419,588,900	538,209,769	148,640,841	268,885,630
Profit for the Year	419,588,900	538,209,769	148,640,841	268,885,630
Earnings per share:				
Basic earnings per share		37.12		22.70
Diluted earnings per Share		37.12		22.70



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

Central Office, Kathmandu, Nepal

Last Five Year's Financial Highlights (Statement Of Financial Position)

Amount in NPR

Particulars	FY 2076/77	FY 2077/78	FY 2078-79	FY 2079-80	FY 2080-81
Assets					
Cash and Cash Equivalent	558,025,616	273,030,502	1,204,534,877	1,040,239,895	822,791,760
Statutory Balances and Due from Nepal Rastra Bank	90,000,000	95,000,000	100,500,000	69,039,299	87,147,810
Placement with Bank & Financial Institutions			-	-	-
Derivative Financial Instruments			-	-	-
Other Trading Assets			-	-	-
Loan and Advances to MFIs & Cooperatives			-	-	-
Loans And Advances to Customers	15,147,019,628	17,392,565,758	18,919,965,908	18,150,179,831	19,581,331,837
Investment Securities	2,000,000	2,000,000	1,189,690	800,000	800,000
Current Tax Assets			74,574,143	-	-
Investment Property			-	-	-
Property and Equipment	50,274,191	47,679,065	40,448,205	51,808,312	63,438,222
Goodwill and Intangible Assets			4,534,359	3,728,271	1,970,822
Deferred Tax Assets			111,140,195	263,092,755	308,360,597
Other Assets	1,132,025,773	1,153,335,590	167,524,593	268,328,462	292,204,571
Total Assets	16,979,345,208	18,963,610,915	20,624,411,970	19,847,216,825	21,158,045,620
Liabilities					
Due to Bank and Financial Institutions	4,763,451,445	4,567,683,978	4,448,238,262	-	-
Due to Nepal Rastra Bank		-	1,000,000,000	266,666,667	-
Derivative Financial Instrument			-	-	-
Deposits from Customers	9,285,153,749	10,623,003,071	11,990,533,401	12,805,771,997	14,065,627,648
Borrowing			-	3,210,128,909	3,297,606,415
Current Tax Liabilities			-	169,411,002	2,934,044
Provisions	7,926,348	56,580,000	-	-	-
Deferred Tax Liabilities			-	-	-
Other Liabilities	813,326,872	1,015,229,173	247,476,223	323,862,653	371,105,544
Debt Securities Issued			-	-	-
Subordinated Liabilities			-	-	-
Total liabilities	14,869,858,414	16,262,496,222	17,686,247,886	16,775,841,228	17,737,273,651
Equity					
Share Capital	943,000,000	1,122,170,000	1,122,170,000	1,290,495,500	1,450,000,000
Share Premium	868,762	868,762	868,762	868,762	868,762
Retained Earning	67,954,765	301,545,572	361,552,335	233,938,133	255,013,971
Reserves	1,097,663,267	1,276,530,359	1,453,572,986	1,546,073,202	1,714,889,235
Total Equity	2,109,486,794	2,701,114,693	2,938,164,083	3,071,375,596	3,420,771,969
Total liabilities and equity	16,979,345,208	18,963,610,915	20,624,411,970	19,847,216,825	21,158,045,620



Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Central Office, Kathmandu, Nepal
Last Five Year's Financial Highlights (Statement of Profit or Loss)

Particulars	FY 2076/77	FY 2077/78	FY 2078-79	FY 2079-80	FY 2080-81
Interest Income	2,632,982,334	2,474,738,041	2,961,384,895	3,081,961,254	3,003,842,091
Interest Expense	1,377,775,981	975,306,156	1,238,785,021	1,524,333,024	1,482,531,868
Net interest income	1,255,206,353	1,499,431,885	1,722,599,874	1,557,628,230	1,521,310,223
Fees and Commission Income	264,108,205	383,245,276	322,917,871	385,261,244	302,026,316
Fees and Commission Expense			91,379	132,374	84,798
Net fee and Commission income	264,108,205	383,245,276	322,826,492	385,128,870	301,941,518
Net interest fee and commission income	1,519,314,558	1,882,677,161	2,045,426,366	1,942,757,100	1,823,251,741
Net Trading Income	-	-	-	-	-
Other Operating Income	-	-	36,542	59,750	2,765,056
Total operating income	1,519,314,558	1,882,677,161	2,045,462,908	1,942,816,850	1,826,016,797
Impairment charge/(reversal) for loans and other losses	399,448,390	88,954,227	739,180,908	352,709,045	246,075,301
Net Operating income	1,119,866,168	1,793,722,934	1,306,282,000	1,590,107,805	1,579,941,496
Operating expenses					
Personnel Expense	553,427,824	694,956,304	577,057,575	905,972,283	880,687,778
Other Operating Expenses	95,936,284	88,907,213	126,587,964	160,676,218	98,366,363
Depreciation and amortisation	14,047,691	18,984,528	14,219,301	17,301,470	54,968,770
Operating Profit	456,454,369	990,874,889	588,417,160	506,157,834	545,918,585
Non operating income	11,425	87,049	53,045	192,033	593,621
Non operating expense	-	-	-	(26,764,400)	-
Profit before income tax	456,465,794	990,961,938	588,470,205	479,585,466	546,512,206
Income tax expense	137,339,003	304,710,366	308,259,768	210,699,836	186,728,350
Current tax	160,972,281	334,283,284	354,223,233	338,316,653	235,798,372
Deferred tax Expense/(Income)	(23,633,278)	(29,572,918)	(45,963,465)	(127,616,817)	(49,070,022)
Profit for the Year	319,126,791	686,251,572	280,210,437	268,885,630	359,783,856



**स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.**

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

**स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड
काठमाडौं महानगरपालिका वार्ड नं. ३०, कमलपोखरी
कम्तीमा विगत ५ आर्थिक वर्षको प्रगतिको सक्षिप्त भलक**

विवरण	इकाई	आ.व. २०७६/७७	आ.व. २०७७/७८	आ.व. २०७८/७९	आ.व. २०७९/८०	आ.व. २०८०/८१
संस्थागत विवरण (Institutional Profile)						
कार्यक्षेत्र भएको जिल्ला संख्या	संख्या	७७	७७	७७	७७	७७
सेवा पुगेको जिल्ला संख्या	संख्या	६१	६१	६१	६१	६१
सेवा पुगेको गा.पा./न.पा. संख्या	संख्या	४२३	४२३	४२३	४४०	४४०
कूल शाखा कार्यालय संख्या	संख्या	१४०	१४०	१४५	१४५	१४५
कूल कर्मचारी संख्या	संख्या	६७७	७१३	६९२	७२५	७०३
कूल फिल्ड कर्मचारी संख्या	संख्या	४१८	४२८	४६९	४०१	४६९
कूल केन्द्र संख्या	संख्या	१२,६३७	१३,२८४	१४,२२३	१४,४३१	१४,५६०
कूल समूह संख्या	संख्या	५२,०६६	५७,१२९	५९,९३९	६०,९३१	६१,१६४
कूल सदस्य संख्या	संख्या	२५०,८२७	२५१,१६१	२६२,९५०	२६०,९५२	२६१,४५६
कूल ऋणी संख्या	संख्या	१६७,३५५	१५५,५६६	१६२,६६०	१५२,६५५	१४५,६३२
कूल कर्जा वितरण	रु (०००)	११२,५५९,९७५	१३३,३४२,३०६	१५५,६१८,२५१	१७४,४१९,१०८	१९१,८२४,८९६
कूल कर्जाको असुली	रु (०००)	९६,७८६,८९८	११५,२३४,७२९	१३५,५०५,२४२	१५४,७९१,५९१	१७०,६००,१८२
उल्लेखित आ.व.मा भएको कर्जा वितरण	रु (०००)	१५,८९५,१५०	२०,७८२,३३१	२२,२७५,९४६	१८,८००,८५७	१७,४०५,७८८
उल्लेखित आ.व.मा भएको कर्जा असुली	रु (०००)	१३,७४६,७५६	१८,४४७,८३१	२०,२७०,५१३	१९,६२७,५१७	१५,८०८,५९१
कूल लगानीमा रहिरहेको बाँकी कर्जा	रु (०००)	१५,७७३,०७७	१८,१०७,५७७	२०,११३,००९	१९,६२७,५१७	२१,२२४,७१४
लगानीमा रहिरहेको बाँकी कर्जा बृद्धि रकम	रु (०००)	१,१४८,३९३	२,३३४,५००	२,००५,४३२	९,४८५,४९२	१,५९७,७१७
लगानीमा रहिरहेको बाँकी कर्जा बृद्धि प्रतिशत	प्रतिशत	८%	१५%	११%	-२%	८%
भाका नाघेको कर्जा	संख्या	१४,०११,२५८	६४०,०८९	४३२,१४४	१,०४१,०४०	१,३३७,४३५
कर्जाको गुणस्तर (Loan portfolio Quality)						
शुषत कर्जामा प्रतिफल प्रतिशत	प्रतिशत	१६.६७%	१३.४२%	१४.८०%	१४.५५%	१३.६४%
निष्कृत्य कर्जा प्रतिशत	प्रतिशत	१.९९%	४.३८%	५.८८%	८.६६%	७.९२%
नोक्सान हुन सक्ने कर्जा कोषको अनुपात प्रतिशत	प्रतिशत	३.६०%	३.९५%	७.२३%	९.२१%	९.६७%
असुली दर प्रतिशत	प्रतिशत	८७.३५%	९९.४५%	९९.६८%	९४.८७%	९२.२०%
बचत विवरण (रु.हजारमा)						
कूल बचत रकम	रु (०००)	९,२८५,१५४	१०,६२३,००३	११,९९०,५३३	१२,८०५,७७२	१४,०६५,६२८
अनिवार्य बचत	रु (०००)	३,०७०,६२२	३,६०८,५२६	४,३२६,१२८	५,०१५,०७९	५,८६३,७५९
स्वेच्छिक बचत	रु (०००)	६,२१४,५३२	७,०१४,४७७	७,६६४,४०५	७,७९०,६९३	८,२०१,८६९
सर्वसाधारणबाट संकलन गरेको बचत	रु (०००)	-	-	-	-	-
सक्षमता तथा उत्पादकत्व (Efficiency & Productivity)						
प्रति सहायक केन्द्र संख्या	संख्या	३०	३१	३०	३६	३१
प्रति सहायक सदस्य संख्या	संख्या	६००	५८७	५५९	६५१	५५७
प्रति केन्द्र लगानीमा रहिरहेको कर्जा	रु (०००)	१,२४८	१,३६३	१,४१४	१,३६०	१,४५८
प्रति ऋणी सदस्य लगानीमा रहिरहेको कर्जा	रु (०००)	९४	११६	१२४	१२८	१४६
प्रति कर्मचारी लगानीमा रहिरहेको कर्जा	रु (०००)	२३,२९८	२५,३९६	२९,०६५	२७,०७२	३०,१९२
प्रति सहायक कर्मचारी लगानीमा रहिरहेको कर्जा	रु (०००)	३७,७३५	४२,३०७	४८,८८५	४८,९४६	४५,२५५
प्रति इकाई कर्जा वितरणमा लागत दर	प्रतिशत	०.०८	०.०८	०.०९	०.०६	०.०६
अनुपात (Ratio Analysis)						
कूल बचत/कूल कर्जा	प्रतिशत	५.८७%	५.६७%	५.६२%	६.५२%	६.६७%
लघु व्यवसाय कर्जा (धितो कर्जा)/कूल कर्जा	प्रतिशत	२९.६५%	२५.०५%	२३.१४%	२८.९६%	२८.७७%
कुल सञ्चालन खर्चको अनुपातमा वित्तीय खर्चको	प्रतिशत	५७.६५%	५५.५१%	४५.०१%	५१.०२%	५३.६६%
कुल सञ्चालन खर्चको अनुपातमा कर्जा नोक्सानी खर्चको	प्रतिशत	२१.३३%	३.२८%	३२.४८%	११.८०%	८.९१%
कुल सञ्चालन खर्चको अनुपातमा प्रशासनिक खर्चको	प्रतिशत	८.४५%	४.९६%	९.७९%	३.६२%	३.७३%
कुल सञ्चालन खर्चको अनुपातमा कर्मचारी खर्चको	प्रतिशत	३८.४९%	४५.७३%	३२.२०%	३०.३२%	३१.८८%
कुल सञ्चालन खर्चको अनुपातमा अन्य प्रशासनिक खर्चको	प्रतिशत	३.७५%	२.५९%	३.७६%	५.९६%	५.५५%
सञ्चालन स्वसक्षमता (Operating Self-Sufficiency)	प्रतिशत	११०%	१४१%	१०६%	१०८%	११२%



धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) संग सम्बन्धित
वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१)

१. संचालक समितिको प्रतिवेदन : यसै प्रतिवेदनमा संलग्न ।
२. लेखापरीक्षकको प्रतिवेदन : यसै वार्षिक प्रतिवेदनमा संलग्न ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण : यसै वार्षिक प्रतिवेदनमा संलग्न ।
४. कानुनी कारवाही सम्बन्धी विवरण :

- (क) यस अवधिमा वित्तीय संस्थाले अरू विरुद्ध मुद्दा दायर गरेको छ र वित्तीय संस्थाको विरुद्धमा अरूले मुद्दा दायर गरेको सूचना प्राप्त भएको छ ।
- (ख) बैंकका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

५. संगठित संस्थाको सेयर कारोबार तथा प्रगतीको विश्लेषण :

- (क) धितोपत्र बजारमा भएको यस संस्थाको सेयरको कारोबारमा सम्बन्धमा व्यवस्थापनको धारणा :
नेपाल स्टक एक्सचेन्ज लि. र नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षणमा संचालित भएको हुनाले यस सम्बन्धमा व्यवस्थापनको कुनै धारणा नभएको र समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था भने संतोषजनक रहेको छ ।
- (ख) नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईट www.nepalstock.com.np अनुसार यस आ.व. २०८०/८१ मा वित्तीय संस्थाको सेयरको कारोबार निम्नानुसार रहेको पाइएको छ ।

त्रैमास (महिना)	अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कूल दिन	कारोबार संख्या
प्रथम त्रैमास -(असोज मसान्त सम्म)	रु. ९०४/-	रु. ७५०/-	रु. ७७८/-	६१	३,९८६
दोश्रो त्रैमास -(पौष मसान्त सम्म)	रु. ७९६/-	रु. ६५४/-	रु. ७५५/-	४९	२,४३६
तेस्रो त्रैमास -(चैत्र मसान्त सम्म)	रु. ८३१/-	रु. ६७०/-	रु. ७७५/-	५८	३,८४४
चौथो त्रैमास -(अषाढ मसान्त सम्म)	रु. ९८०/-	रु. ७१२/-	रु. ९४०/-	६१	८,०६५

६. समस्या तथा चुनौती :

हालको परिस्थितिमा सम्पूर्ण बैकिङ प्रणालीमा लगानी तथा असुलीको समस्या बढ्दै जानु, सदस्यहरूको दोहोरोपना, बहुबैकिङ कारोबार, विश्वव्यापी महामारी कोभिड १९ पछिको आर्थिक सुस्तताले कर्जा लगानी विस्तारमा संकुचन, पुराना तथा दक्ष कर्मचारीहरूको वहिर्गमन (ड्रपआउट), नियमनकारी निकायबाट अप्रत्याशित रूपमा हुन सक्ने नीतिगत परिवर्तन र सोबाट सृजित हुन सक्ने समस्या तथा लघुवित्त विरुद्ध विभिन्न किसिमका संगठित गतिविधि आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतिका रूपमा लिएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति तथा नविन प्रविधि उपयोग गरी वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययिता अपनाईने छ ।

७. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकबाट संस्थागत सुशासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितो पत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरूको पालना गरिनुका साथै वित्तीय संस्थाबाट प्रबन्ध पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ । साथै, आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्न लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति र सम्पत्ति शुद्धीकरण अनुगमन समितिले सक्रिय रूपले कार्य गरिरहेका छन् ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालनाको प्रतिवेदन
(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

सूचीकृत सङ्गठित संस्थाको नाम	स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड
ठेगाना इमेल र वेबसाइट सहित	केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं इमेल : info@swbbl.com.np, वेब : www.swbbl.com.np
फोन नं.	०१-४५३४९२१, ४५३४९२२
प्रतिवेदन पेश गरिएको आ.व.	२०८०/८१

१. सञ्चालक समिति सम्बन्धी विवरण

(क) संचालक समितिको अध्यक्षको नाम तथा नियुक्ति मिति:

अध्यक्षको नाम : डा.सुमित्रा मानन्धर गुरुङ्ग

नियुक्ति मिति : २०७८/०९/१६

(ख) संस्थाको शेयर संरचना सम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य:)

विवरण	प्रतिशत	शेयर कित्ता	रकम रु
१. संस्थापक : "क"वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु	३२.२६%	४६,७८,१५९.४५	४६,७८,१५,९४५/-
२. संस्थापक : अन्य संस्थाहरु	२१.९६%	३१,८३,७८८.०१	३१,८३,७८,८०१/-
३. संस्थापक : व्यक्तिगत	५.७८%	८,३८,०४८.६६	८,३८,०४,८६६/-
४. सर्वसाधारण : "क"वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु	०.००%	१२.३२	१,२३२/-
५. सर्वसाधारण : अन्य संस्थाहरु	६.६२%	९,६०,३९४.८२	९,६०,३९,४८२/-
६. सर्वसाधारण : व्यक्तिगत	३३.३८%	४८,३९,५९६.७४	४८,३९,५९,६७४/-
जम्मा	१००%	१,४५,००,०००	१,४५,००,००,०००/-

(ग) संचालक समिति सम्बन्धी विवरण :

क्र. सं.	संचालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर सख्या	नियुक्ति भएको मिति	पद तथा गोपनियताको शपथ लिएको मिति	संचालक नियुक्तिको तरिका
१	डा.सुमित्रा मानन्धर गुरुङ्ग, अध्यक्ष, कुलेश्वर-काठमाडौं ।	स्वावलम्बन विकास केन्द्र र व्यक्तिगत संस्थापक	संस्थापक संस्थागत : २८,२३,९८१ व्यक्तिगत : ६४,८३१ सर्वसाधारण संस्थागत : ४,७०,६६३ व्यक्तिगत : १०,८०५	२०७८/९/१६	२०७८/९/१६	मतानित
२	श्री राम प्रसाद पाण्डे, सदस्य, बुटवल- ११, रूपन्देही ।	सर्वसाधारण	सर्वसाधारण व्यक्तिगत : ४,१६६	२०७७/१२/११	२०७७/१२/१६	निर्वाचन
३	श्री उमा जोशी बोहरा, सदस्य, टोखा -११, काठमाडौं ।	स्वतन्त्र	-	२०७८/०१/२१	२०७८/०२/१९	समितिबाट नियुक्त



क्र. सं.	संचालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपनियताको शपथ लिएको मिति	संचालक नियुक्तिको तरिका
४	श्री मेख बहादुर थापा ठाडा, सदस्य का.म.न.पा. १६, काठमाडौं ।	नेपाल इन्भेष्टमेन्ट मेगा बैक लि..	संस्थापक संस्थागत : १४,९४,१३३ सर्वसाधारण संस्थागत : १०	२०७९/०१/१५	२०७९/०२/१२	मनोनित
५	श्री विष्णु प्रसाद त्रिपाठी, सदस्य, कीर्तिपुर - २, काठमाडौं ।	सर्वसाधारण	सर्वसाधारण व्यक्तिगत : ७२०	२०८०/०९/०४	२०८०/०९/०५	निर्वाचन
६	श्री सन्दिप बाबु पौडेल, सदस्य कञ्चन - ५, काठमाडौं ।	नविल बैक लि.	संस्थापक संस्थागत : १२,४२,५१०	२०८०/०९/२६	२०८०/०९/२६	मनोनित
७	श्री बेचन गिरि, सदस्य, पाल्हीनन्दन-३, नवलपरासी	स्वावलम्बन विकास केन्द्र	संस्थापक संस्थागत : २८,२३,९८१ सर्वसाधारण संस्थागत : ४,७०,६६३	२०८१/०२/०७	२०८१/०२/०७	मनोनित

नोट : पछिल्लो साधारण सभा पछि संचालकहरू नियुक्ति भए सो सम्बन्धि जानकारी र सो सम्बन्धिमा बोर्डलाई जानकारी गराएको समेत मिति छुट्टै उल्लेख गर्नुपर्ने ।

संचालकहरूको नाम	बोर्डलाई जानकारी गराएको मिति
श्री विष्णु प्रसाद त्रिपाठी	२०८०/०९/०४
श्री सन्दिप बाबु पौडेल	२०८०/०९/२६
श्री बेचन गिरि	२०८१/०२/०७

(घ) संचालक समितिको बैठक

संचालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण :

क्र. सं.	यस आ.व. मा बसेका संचालक समितिको बैठकको मिति	उपस्थित संचालक संख्या	वैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या, मिति	गत आ.व. मा बसेको बैठकको मिति
१	२०८०/०४/०७	७	-	२०७९/०४/०२
२	२०८०/०४/१७	७	-	२०७९/०४/०४
३	२०८०/०६/०४	७	-	२०७९/०४/०६
४	२०८०/०६/२४	६	-	२०७९/०४/२२
५	२०८०/०६/३०	७	-	२०७९/०५/१५
६	२०८०/०८/०६	७	-	२०७९/०६/०९
७	२०८०/०८/१२	६	-	२०७९/०६/२४
८	२०८०/०८/२१	७	-	२०७९/०८/१९
९	२०८०/०९/०५	६	-	२०७९/०९/११
१०	२०८०/०९/२६	७	-	२०७९/०९/२१
११	२०८०/१०/१४	७	-	२०७९/०९/२७
१२	२०८०/१०/१९	७	-	२०७९/०९/२९



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

क्र. सं.	यस आ.व. मा बसेका संचालक समितिको बैठकको मिति	उपस्थित संचालक संख्या	वैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या, मिति	गत आ.व. मा बसेको बैठकको मिति
१३	२०८०/११/१५	७	-	२०७९/१०/२६
१४	२०८०/११/२९	६	-	२०७९/११/०५
१५	२०८०/१२/२७	६	-	२०७९/११/१८
१६	२०८०/१२/२९	६	-	२०७९/१२/१६
१७	२०८१/०१/१०	६	-	२०८०/०१/२९
१८	२०८१/०२/०७	७	-	२०८०/०२/२३
१९	२०८१/०२/२१	६	-	२०८०/०२/३२
२०	२०८१/०२/२६	७	-	२०८०/०३/२०
२१	२०८१/०३/०९	७	-	२०८०/०३/२७

- कुनै संचालक समितिको बैठक आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण: छैन ।
- संचालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

संचालक समितिको बैठकमा संचालक वा वैकल्पिक संचालक उपस्थित भए नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने) :	कार्य ब्यस्तताका कारण ८ वटा बैठकमा १/१ जना अनुपस्थित
संचालक समितिको बैठकमा उपस्थित संचालकहरु, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे नराखेको :	राखेको
संचालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) :	५१ दिन
संचालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति :	२०७८/०९/१५
संचालक समितिको प्रति बैठक भत्ता रू.	अध्यक्ष रू. ८,०००।- संचालक रू. ७,०००।-
आ.व. २०८०/८१ को संचालक समितिको कुल बैठक भत्ता खर्च रू.	रू. ९,९४,०००।-



२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण

संचालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए/नभएको					भएको
एकाघर परिवारको एक भन्दा बढी संचालक भए सो सम्बन्धी विवरण :					नभएको
संचालकहरूको वार्षिक रूपमा सिकाई तथा पूर्णताजगी कार्यक्रम सम्बन्धी विवरण :					
क्र.स.	विषय	मिति	सहभागी संचालकको संख्या	तालिम संचालन भएको स्थान	
१	MFIs Board of Directors: Best Practices & Governance	२०८०/१०/१२ र १३	१	Atithi Resort & Spa, पोखरा, कास्की	
२	Directors Refresher Course	२०८१/०२/२५	७	Club Himalaya, नगरकोट, भक्तपुर	
प्रत्येक संचालकले आफू संचालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराए भए सोको विवरण:					गराएको नभएको नभएको नभएको नभएको
<ul style="list-style-type: none"> ■ संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण, ■ निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण, ■ निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा संचालक रहेका भए त्यसको विवरण, ■ निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण । 					
संचालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको संचालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण:		यस वित्तीय संस्थामा संस्थागत संस्थापक सेयरधनीको रूपमा स्वावलम्बन विकास केन्द्र, नबिल बैंक लि., नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. र हिमालयन बैंक लि. रहि सो संस्थाहरूबाट संचालक समितिमा प्रतिनिधिको रूपमा रहने गरेको । हाल स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. र नबिल बैंक लि. बाट सो संस्थाका तलवी कर्मचारीहरूको प्रतिनिधित्व रहेको ।			
संचालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण:		छैन ।			

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

(क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको, गठन नभएको भए सोको कारण: भएको ।

(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी:

(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

१) श्री मेख बहादुर थापा ठाडा	संचालक	संयोजक
२) श्री सन्दिप बाबु पौडेल	संचालक	पदेन सदस्य
३) श्री राजन प्रसाद भट्टराई	प्रमुख, कर्जा, संचालन तथा निरीक्षण विभाग	सदस्य
४) श्री राज कुमार सिंह	प्रमुख, जोखिम, अनुपालना तथा अनुगमन इकाई	सदस्य सचिव

(आ) समितिको बैठक संख्या : ८



स्वावलम्बन लघुवित्त बित्तीय संस्था लि. Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण :

- तरलता सम्बन्धी जोखिमको न्यूनीकरण ।
- व्याजदर बढाउदा अथवा घटाउदा संस्थालाई पर्ने प्रभावको अध्ययन ।
- संस्थाको कर्जा तथा लगानीको अवस्था अध्ययन ।
- संस्थाको कर्जाको गुणस्तर अध्ययन साथै कर्जा बर्गिकरण र कर्जा नोक्सानी व्यवस्था नियमानुसार भए/नभएको हेर्ने काम ।
- पाईएको कमी कमजोरी सुधारको लागि संचालक समिति मार्फत व्यवस्थापनलाई सुझाव दिने कार्य ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको: **भएको ।**

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: **भएको ।**

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण:

(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति :

१. श्री नरेन्द्र सिंह विष्ट	प्रमुख कार्यकारी अधिकृत	अध्यक्ष
२. श्री गोविन्द चापागाईं	नायब महाप्रबन्धक	सदस्य
३. श्री चन्द्रमणि चौलागाईं	सहायक महाप्रबन्धक	सदस्य
४. श्री राजन प्रसाद भट्टराई	कर्जा संचालन तथा निरीक्षण विभाग	सदस्य
५. श्री प्रताप नारायण श्रेष्ठ	वित्त तथा लेखा विभाग	सदस्य
६. श्री नारायण देवी श्रेष्ठ	योजना तथा अनुसन्धान विभाग	सदस्य सचिव

सम्पत्ति शुद्धीकरण अनुगमन समिति :

१. श्री राम प्रसाद पाण्डे	संचालक	संयोजक
२. श्री नरेन्द्र सिंह विष्ट	प्रमुख कार्यकारी अधिकृत	सदस्य
३. श्री राजन प्रसाद भट्टराई	कर्जा संचालन तथा निरीक्षण विभाग	सदस्य
४. श्री ज्ञानेन्द्र कुमार सिंह	वित्त तथा लेखा विभाग	सदस्य सचिव

लेखापरीक्षण समिति :

१. श्री सन्दिप बाबु पौडेल	संचालक	संयोजक
२. श्री विष्णु प्रसाद त्रिपाठी	संचालक	सदस्य
३. श्री मोहन प्रसाद भट्टराई	आन्तरिक लेखापरीक्षण विभाग	सदस्य सचिव

(आ) समितिको बैठक संख्या

समिति	बैठक संख्या
सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति	७
सम्पत्ति शुद्धीकरण अनुगमन समिति	५
लेखापरीक्षण समिति	१६

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण :

सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति :

- सम्पत्तिको गुणस्तरको अध्ययन गर्ने ।
- दायित्वको बर्गिकरण गर्ने । साथै भुक्तानी अवधि पनि जाँच गर्ने ।
- भाखा नाघेको कर्जाको अवस्था अध्ययन गरी कर्जाको गुणस्तर कायम राख्न सहयोग गर्ने ।
- कर्जामा लिने व्याजदर र बचतमा दिने व्याजदरको अन्तरको अध्ययन गर्ने ।
- पाईएका कमी कमजोरी सुधार गर्न सुझाव दिने ।



सम्पत्ति शुद्धीकरण अनुगमन समिति :

- सम्पत्ति लेनदेनमा अवैध धनको धुलाई वा आतंकवादी वित्तपोषणको लागि सम्भावित जोखिमहरु पहिचान गर्न जोखिम मूल्यांकन गर्ने ।
- धनको स्रोतहरु जाँच गर्नका लागि मजबुत प्रक्रियाहरु कार्यान्वयन गर्ने ।
- सम्पत्ति लेनदेनहरुमा असामान्य ढाँचाहरु वा संकाहास्पद गतिविधिहरुको लागि निरन्तर अनुगमन गर्ने ।

लेखापरीक्षण समिति :

- स्थलगत वा गैरस्थलगत आन्तरिक लेखापरीक्षण कार्य सुनियोजित तथा प्रभावकारी ढंगबाट सम्पन्न गराउने ।
- आन्तरिक लेखापरीक्षणमा औल्याइएका विषयहरुमा आवधिक रूपमा समीक्षा गरी सो सम्बन्धमा अपनाउनु पर्ने कदम बारे व्यवस्थापनलाई आवश्यक निर्देशन दिने ।
- संस्थाको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरु अवलम्बन भए/नभएको बारे समीक्षा गरी संचालक समितिलाई आवश्यक सुझाव दिने ।
- बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१ र कम्पनी ऐन, २०६३ को दफा १६५ मा उल्लेख भएका कार्यहरु गर्ने ।

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको: **भएको** ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण :

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण :

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	राष्ट्रिय दैनिक पत्रिका	२०८१/०७/०१ (आ.व.२०८०/८१को)
विशेष साधारण सभाको सूचना	विशेष साधारण सभा भएको छैन ।	
वार्षिक प्रतिवेदन	पुस्तिकाको रूपमा	२०८१/०७/०१
त्रैमासिक प्रतिवेदन:		
प्रथम त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८०/०७/२४
दोश्रो त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८०/१०/२३
तेश्रो त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८१/०१/१२
चौथो त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८१/०४/२८
धितोपत्रको मूल्यमा प्रभाव मूल्य संवेदनशील सूचना :		
प्रथम त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८०/०७/२४
दोश्रो त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८०/१०/२३
तेश्रो त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८१/०१/१२
चौथो त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	२०८१/०४/२८
अन्य	नभएको	

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितापत्र बोर्ड तथा अन्य निकायबाट कारवाहीमा परेको भए सो सम्बन्धी जानकारी : **परेको छैन ।**

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सन्पन्न भएको मिति :

गत आ.व. ७९/८० को वार्षिक साधारण सभा मिति २०८० साल पौष महिना ४ गते सम्पन्न भएको ।

५. संस्थागत संरचना र कर्मचारीसम्बन्धी विवरण

(क) कर्मचारीहरुको संरचना,पदपूर्ति, वृत्ति विकाश, तालिम,तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरु समेटिएको कर्मचारी सेवा शर्त विनियमावली/व्यवस्था भए नभएको:

नेपाल राष्ट्र बैकबाट स्वीकृत कर्मचारी सेवा विनियमावली २०८० रहेको छ ।

(ख) सांगठनिक संरचना संलग्न गर्ने :संलग्न **अनुसूची १** बमोजिम रहेको छ ।

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरुको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण : **संलग्न अनुसूची २** बमोजिम रहेको छ ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

(घ) कर्मचारी सम्बन्धी अन्य विवरण

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको :	गरेको
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया :	कर्मचारी सेवा विनियमावलीमा तोकिए बमोजिम पदपूर्ति समितिबाट
व्यवस्थापन स्तरका कर्मचारीको संख्या:	१७६
कूल कर्मचारीको संख्या:	७०३
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको :	भएको
आ. व. २०८०/८१ कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या:	तालिम संख्या- ७० कर्मचारीको संख्या - १०४०
आ. व. २०८०/८१ को कर्मचारी तालिम खर्च: रू	रू. १,६७,९५,८१९/-
कूल खर्चमा कर्मचारी खर्चको प्रतिशत:	३१.८८%
कूल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत:	१.९१%

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

(क) लेखा सम्बन्धी विवरण

संस्थाको पछिल्लो आ. व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/ नगरेको, नगरेको भए सोको कारण:	तयार गरेको ।
संचालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति:	२०८१/०६/१२
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति : आ.व.८०/८१ को चौथो त्रैमासिक	२०८१/०४/२८
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति :	२०८१/०५/०७
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति :आ.व.२०७९/८० को	२०८०/०९/०४
संस्थाको आन्तरिक लेखापरीक्षण सम्बन्धी विवरण : (अ) आन्तरिक रूपमा लेखापरीक्षण गर्ने गरिएको वा वाह्य विज्ञ नियुक्त गर्ने गरिएको (आ) वाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण (इ) आन्तरिक लेखापरीक्षण कति अवधिको गर्ने गरिएको (त्रैमासिक,चौमासिक अर्धवार्षिक)	आन्तरिक रूपमा लेखापरीक्षण गर्ने गरिएको वार्षिक रूपमा ।

(ख) लेखापरीक्षण समिति सम्बन्धी विवरण :

संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता :	योग्यता :
१. श्री सन्दिप बाबु पौडेल, संचालक - संयोजक	- एम.बि.एस. र सि.ए ।
२. श्री विष्णु प्रसाद त्रिपाठी, संचालक - सदस्य	- एम.बि.ए.
३. श्री मोहन प्रसाद भट्टराई, आन्तरिक लेखापरीक्षक- सदस्य सचिव	- एम.ए.



बैठक बसेको मिति	उपस्थित सदस्य संख्या	लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन संचालक समितिमा पेश गरेको मिति
२०८०/०४/११	३	२०८०/०४/१५
२०८०/०४/२४	३	२०८०/०४/३१
२०८०/०४/२५	३	२०८०/०५/११
२०८०/०४/२९	३	२०८०/०५/१३
२०८०/०५/०१	३	२०८०/०५/१५
२०८०/०५/२२	३	२०८०/०५/३१
२०८०/०५/२७	३	२०८०/०५/३१
२०८०/०६/०२	३	२०८०/०६/१०
२०८०/०६/०१	३	२०८०/०६/११
२०८०/०६/१४	३	२०८०/०६/१५
२०८०/०९/१९	३	२०८०/०९/२०
२०८०/१०/११	३	२०८०/१०/१४
२०८०/११/०७	३	२०८०/११/१३
२०८१/०१/०९	३	२०८१/०१/२४
२०८१/०१/१६	३	२०८१/०१/२४
२०८१/०३/२७	३	२०८१/०४/०३

प्रति बैठक भत्ता रू.: ७,०००/- (संचालकलाई मात्र)

७. अन्य विवरण

संस्थाले संचालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रुपमा रकम लिए/ नलिएको	नलिएको ।
प्रचलित कानून बमोजिम कम्पनीको संचालक, शेरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	नगरेको ।
नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	पालना भएको ।
नियमनकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	पालना भएको ।
संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण	केही मुद्दाहरू क्रमशः सम्मानित श्रम अदालत र सम्मानित सर्वोच्च अदालतमा विचाराधिन रहेका छन् ।

परिपालन अधिकृतको नाम : ज्ञानेन्द्र कुमार सिंह

पद : वरिष्ठ प्रबन्धक


मिति : २०८१/०६/३०

संस्थाको छाप:

प्रतिवेदन संचालक समितिबाट स्वीकृत मिति : २०८१/०६/३०



अनुसूची १
सङ्गठनात्मक संरचना





अनुसूची २: उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण

क्र.सं.	नाम	पद	शैक्षिक योग्यता	अनुभव
१.	श्री नरेन्द्र सिंह विष्ट	प्रमुख कार्यकारी अधिकृत	एम. फिल	३१ वर्ष
२.	श्री गोविन्द चापागाईं	नायब महाप्रबन्धक	स्नातकोत्तर	३० वर्ष
३.	श्री चन्द्रमणि चौलागाईं	सहायक महाप्रबन्धक	स्नातकोत्तर	२३ वर्ष



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ४४१२८२३
फ्याक्स नं.: ४४१२२२४
Web site: www.nrb.org.np
Email: mfd@nrb.org.np
पोस्ट बक्स नं.: ७३

पत्र संख्या: ल.वि.सं.सु.वि./गैर-स्थलगत/स्वावलम्बन/०८१/८२/१८९

मिति: २०८१/०६/२२

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड,
कमलपोखरी, काठमाडौं।

विषय: आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू प्रकाशन गर्ने सम्बन्धमा।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, सोसँग सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरूको आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कौफियतहरूका सम्बन्धमा आयकर ऐन/नियमावली तथा अन्य प्रचलित कानूनी व्यवस्था समेतको पालना गर्ने गरी देहाय बमोजिमका निर्देशनहरू शेरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित तथा कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट २०८१ असार मसान्तमा कायम कूल चुक्ता पुँजी रु.१,४५,००,००,०००।-(अक्षरेपी एक अर्ब पैतालीस करोड मात्र) को १४.२५ प्रतिशतले हुन आउने शेर लाभांश रु.२०,६६,२५,०००।-(अक्षरेपी बीस करोड छैसठ्ठी लाख पच्चीस हजार मात्र) तथा ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश रु.१,०८,७५,०००।-(अक्षरेपी एक करोड आठ लाख पचहत्तर हजार मात्र) साधारण सभाबाट स्वीकृत गरे पश्चात वितरण गर्न स्वीकृति तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।

- यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ३/०७९ को बुँदा नं. २(ग) मा समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ भन्ने व्यवस्थाको पूर्ण पालना गर्नुहुन।
- यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १०/०७९ को बुँदा नं. ६ बमोजिम यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक "घ" वर्गको संस्थाको संस्थापक शेरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा २५ प्रतिशत र अन्य "घ" वर्गका संस्थाहरूमा चुक्ता पुँजीको १० प्रतिशत मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेरधारण गर्ने संस्थापक शेरधनी रहे/नरहेको एकीन गरी सो सीमाभन्दा बढी भएमा उक्त शेरधनीले आफ्नो शेर उपरोक्त सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।
- यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गको वित्तीय संस्थाहरूलाई जारी भएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १९/०७९ को बुँदा नं. २(ख) मा भएको व्यवस्था बमोजिम मात्र सेवा शुल्क लिने गर्नुहुन।
- संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा यस बैंकको स्थलगत निरीक्षण र गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले औल्याएका कौफियतहरू नदोहोरिने गरी सुधार गर्नुहुन।

बोधार्थ :

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- कार्यान्वयन इकाई, लघुवित्त संस्था सुपरिवेक्षण विभाग।

भवदीय

(राजन सुवेदी)
सहायक निर्देशक



नेपाल राष्ट्र बैक, लघुवित्त संस्था सुपरिवेक्षण विभागको मिति २०८१।०६।२२ को पत्र मार्फत आ.व. २०८०।८१ को वार्षिक वित्तीय विवरणहरू प्रकाशित गर्न स्वीकृति प्रदान गरिएको पत्र मार्फत दिइएका निर्देशन सम्बन्धमा संचालक समितिको प्रतिक्रिया :

निर्देशन नं. (क) यस बैकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९को निर्देशन नं.३/०७९ को बुँदा नं. २(ग)मा समुहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ भन्ने व्यवस्थाको पूर्ण पालना गर्नुहुन ।

प्रतिउत्तर :- हाल यो निर्देशन पूर्ण रूपमा पालना भईरहेको छ । तथापि तहाँको निर्देशन जारी हुनु पहिले नै प्रवाह गरिएको कर्जाहरू नियमित गर्ने कार्य भईरहेको व्यहोरा अनुरोध गर्दछौं ।

निर्देशन नं. (ख) यस बैकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९को निर्देशन नं. १०/०७९ को बुँदा नं.६ बमोजिम यस बैकबाट इजाजतपत्रप्राप्त कुनै एक “घ” वर्गको संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढिमा २५ प्रतिशत र अन्य बैक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको १० प्रतिशत मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयरधारण गर्ने संस्थापक शेयरधनी रहे/नरहेको एकीन गरी सो सीमाभन्दा बढी भएमा उक्त शेयरधनीले आफ्नो शेयर उपरोक्त सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन ।

प्रतिउत्तर :- निर्देशनको पालना भईरहेको व्यहोरा अनुरोध छ ।

निर्देशन नं. (ग) यस बैकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको वित्तीय संस्थाहरूलाई जारी भएको एकीकृत निर्देशन, २०७९को निर्देशन नं.१९/०७९ बुँदा नं.२(ख) मा भएको व्यवस्था बमोजिम मात्र सेवा शुल्क लिने गर्नुहुन ।

प्रतिउत्तर :- निर्देशन अनुसार कार्य भैरहेको र सोलाई निरन्तरता दिईने व्यहोरा अनुरोध छ ।

निर्देशन नं. (घ) संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा यस बैकको स्थलगत निरीक्षण र गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले औल्याइका कैफियतहरू नदोहरिने गरी सुधार गर्नुहुन ।

प्रतिउत्तर :- निर्देशन अनुसारका सबै कैफियतहरू सुधार गरिने तथा भविष्यमा नदोहरिने व्यवस्था मिलाईने व्यहोरा अनुरोध छ ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड
प्रबन्धपत्र संशोधन सम्बन्धी विवरण, २०८१

क्र.सं.	दफा	हालको व्यवस्था	अब हुने नयाँ व्यवस्था	संशोधन गर्नुको कारण
१.	५. (ख)	ख) वित्तीय संस्थाको जारी पुँजी रू. १,४५,००,००,०००/- (अक्षरेपी एक अरब पैतालिस करोड मात्र) हुनेछ। सो पुँजीलाई प्रति शेयर रू. १००/- दरका १,४५,००,००० (एक करोड पैतालिस लाख) थान साधारण शेयरमा विभाजन गरिएको छ।	ख) वित्तीय संस्थाको जारी पुँजी रू. १,६५,६६,२५,०००/- (अक्षरेपी एक अरब पैसठ्ठी करोड छैसठ्ठी लाख पचिस हजार मात्र) हुनेछ। सो पुँजीलाई प्रति शेयर रू. १००/- दरका १,६५,६६,२५० (एक करोड पैसठ्ठी लाख छैसठ्ठी हजार दुईसय पचास) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बोनस शेयर जारी गरे पश्चात पुँजी वृद्धि हुने भएकोले।
	(ग)	(ग) वित्तीय संस्थाको चुक्ता पुँजी रू. १,४५,००,००,०००/- (अक्षरेपी एक अरब पैतालिस करोड मात्र) हुनेछ।	(ग) वित्तीय संस्थाको चुक्ता पुँजी रू. १,६५,६६,२५,०००/- (अक्षरेपी एक अरब पैसठ्ठी करोड छैसठ्ठी लाख पचिस हजार मात्र) हुनेछ।	बोनस शेयर जारी गरे पश्चात पुँजी वृद्धि हुने भएकोले।

सफलताको कथा

संघर्षलाई सफलतामा बदलेकी मनसराको कथा

सुन्दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित नाम हो साँफेबगर। बुढिगंगाको तिरमै रहेको साँफेबगर बजारको बीच भागको एक तले घरमा रहेको छ, रहरलागदो “एल.वि.वेकरी क्याफे।” त्यही क्याफेसम्म आईपुग्न कति संघर्ष गर्नु पर्‍यो सो कुरा मनसरालाई मात्र थाहा छ।

वि.स. २०३४/०९/१८ गते हालको बान्निगडी जयगढ गाउँपालिका वडा नं. ३ मा जन्मेकी मनसरा बोगटीको १५ वर्षको कलिलो उमेरमा साँफेबगर नगरपालिका वडा नं.४ साँफेबगर स्थित लक्ष्मण बोगटीसंग मिति २०४९ मा विवाह भयो। मिति २०५० मा छोरा लोगराज र मिति २०५४ मा माधवको जन्म भयो। परिवारको प्रमुख पेशा नै कृषि तथा पशुपालन भएकोले मनसराको दैनिकी पनि मेलापात घाँस दाउरा गरी नै समय वितिरहेको थियो। तर विडम्बना कान्छो छोरा जन्मेको एक साल पछि नै पति लक्ष्मण बोगटीको अल्पायुमै निधन भएपछि अनि शुरू भयो दुख तथा कष्टको यात्रा। कृषि तथा पशुपालनबाट जेनतेन विहान बेलुकी दुई छाक टारेकी मनसरालाई भविष्यको सहारा छोराहरूको उच्च शिक्षा पढाउने रहरले हरदिन मन पिरोलिन थाल्यो। त्यहि बेला पहिलो पटक स्वावलम्बन लघुवित्त वित्तीय संस्था साँफेबगरका कर्मचारी आफ्नो टोलमा कार्यक्रमको बारेमा अर्न्तकृया गरेको थाहा पाईन र कुराकानी बुझ्न गईन। लघुवचत, लघुकर्जा, लघु बीमा तथा अन्य आपत तथा विपतमा सहयोग पनि गर्ने, साथै विना धितो कर्जा पनि पाईने र फजुल खर्च रोकी वचत पनि हुने कुरा थाहा पाईसकेपछि ७ दिनको समूह प्रवेश पूर्वतालिम लिई मिति २०७३ चैत्र १२ गते केन्द्र नं. १५ सं नं. ४ मा आवद्ध भईन। वित्तीय संस्थाका कर्मचारीको सरसल्लाह र आफ्नो जाँगरले पहिलो पटक रू ५० हजार साधारण कर्जा लिई चिया तथा खाजा पसल खोलिन। दोश्रो पटक रू.१ लाख, तेश्रो पटक रू.१ लाख ५० हजार, चौथो पटक रू.३ तीन लाख र हाल पाचौ पटक रू.५ लाख कर्जा लिई वेकरी क्याफेमा लगानी गरेकी छिन। दुई छोराको अथक मेहनत र लगनशिलताले हाल साँफेबगरकै प्रमुख वेकरी क्याफे को रूपमा चर्चित छ। महिनाको रू.८० हजारसम्म आम्दानी हुने उनको क्याफेले सबै खर्च कटाएर रू.५० हजारसम्म खुद आम्दानी हुने उनी बताउछिन।

मनसरा भावुक हुँदै भन्छिन, “जिन्दगी सिनेमाको कथा जस्तो लाग्दै छ हिजो हुँदा खाने हामीहरू यस स्वावलम्बनको परिवार मा जोडिएपछि आज व्यापार व्यवसायको कारणले एक छाक खान, एकसरो लगाउन र दैनिकी घर व्यवहार चलाउन कुनै दुख अनि चिन्ता छैन। यस स्वावलम्बनबाट उपलब्ध कर्जा व्यापारमा सदुपयोग गर्दा व्यापारमा आम्दानी बृद्धि भई कैलालीको बौनियाँमा घडेरी जग्गा समेत जोडेका छौ।” उनी समूहका अन्य दिदी बहिनीहरूलाई पनि आफ्नो कहानी सुनाउदै भन्छिन। मनै देखि लगनशील भएर संस्थाले दिएको कर्जालाई व्यापार व्यवसायमा सदुपयोग गरियो भने फाईदा भई आफ्नो र संस्थाको उन्नती, प्रगति हुन्छ। मनसरा दिदीको सफलताले अझै पनि अपिसैपालको शिखर चुमोस अनि सवैलाई प्रेरणा मिलोस हाम्रो पनि शुभकामना।

संकलक : रामसिंह रोकाय

सहायक

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.

शाखा कार्यालय अछाम



सफलताको कथा

स्वावलम्बनको साथ पाए पछि व्यवसायमा सफलता पाएकी चतुरीया देवी

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० मा घर भएकी ५१ वर्षिया चतुरीया देवी कठरीया स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पहलमानपुरको सदस्य हुनुहुन्छ। उहाँले पहलमानपुर बजारमा २०४८ साल देखि रु.४ हजारबाट पसल सुरू गरेको सम्झनु हुन्छ। जव स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय पहलमानपुरमा आयो तव संस्थामा आवद्ध हुन चाहेको तर भने जस्तो कहाँ हुन्छ र, कहिले मन मिल्ने साथी नपाउने, कहिले आफ्नो कार्य व्यस्तताले समय नमिल्ने, उहाँ थप्नु हुन्छ, “जेगर्न पनि समय आउनु पर्ने रहेछ भने जस्तै मिति २०७३/१२/१४ गते मात्र केन्द्र नं.९७ मा आवद्ध हुने मौका मिल्यो र आफु व्यवसायी भएकोले पहिलो पटक रु ५० हजार कर्जा लिएर व्यापारमा लगानी थप गर्ने मौका पाएँ। त्यस यता व्यापारमा पछाडी फर्केर हेर्न परेको छैन।” पतितिर फर्केर मुस्कुराउँदै चतुरीया भन्नु हुन्छ।



चतुरीयाको पति, छोरा, बुहारी र २ छोरी छन्। चतुरीया, पति र जेठी छोरीले पसल सञ्चालन गर्ने गर्दछन् भने छोराको बैंक जम्मा गर्ने भिक्ने, सामान ल्याउने र ग्राहकको घरदैलोमा सामान पुऱ्याएर ग्राहकको मन जित्ने काम गर्दछन्। बुहारी र कान्छी छोरीले स्कूलबाट आएपछि पसलमा सहयोग गर्ने काम गर्दछन्। साँभ बिहान पसलमा पुग्दा परिवारको सबै जना भ्याइनभ्याई ग्राहकलाई सेवा दिई रहेको देख्न पाउदा जो कोहीलाई पनि व्यापार त यस्तो पो हुनु पर्छ भन्ने लाग्नसक्छ। लकडाउन र आर्थिक मन्दिने वरपरको व्यापार प्राय शून्य जस्तै हुँदा निज सदस्यले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबाट रु. ५ लाख कर्जा लिएर व्यापार बढाउन लागि परिन्। आज आफ्नो घर बाहेक २ वटाकोठा भाडामा लिएर गोदाममा सामान राखी व्यापार गर्दै आउनु भएको छ। व्यापार व्यवसाय बढाउन पति र छोरा छोरीको साथ पाएको चतुरीयाले व्यवसाय बढाउन पछिल्लो समय मिति २०८१/०३/३० गते साधारण कर्जा रु.७ लाख कर्जालिएर व्यापार सञ्चालन गरी रहेको र पवन ट्रेडर्स फर्मको नाममा दर्ता गरीव्यवसाय सञ्चालन भैरहेको छ। हाल पवन किराना तथा थोक पसलको नामले परिचित छ। व्यापारमा करिब ३० लाख भन्दा बढीको सामान मौज्दात रहेको निजको पति ओम प्रकाश कठरीयाले मुस्कुराउँदै बताउनु भयो।

हिजोको दिनमा सानो व्यापार हुँदा परिवारको खर्च चलाउन कठिनाई हुन्थ्यो भने स्वावलम्बनको साथ र परिवारको साथ एकै चोटी पाउँदा विगतको अप्ठेरो दिन भुल्दै गएको बताउनु हुन्छ। आफु खासै पढाई लेखाई नभएको भएता पनि श्रीमानले व्यापार व्यवसाय गर्न साथ दिएको र बिस्तारै छोरा छोरीले पढाइसगै व्यापार गर्न साथ दिएकोले आफुले नपढे पनि छोरा छोरीलाई पढाउन सके राम्रो हुने विचार राख्नु हुन्छ। उहाँ भन्नु हुन्छ, “स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्न खोज्नेलाई दह्रो बैशाखी बनेर उभिएको छ।” प्रथम कर्जा रु. ५० हजार देखि हाल रु. ७ लाखसम्म कर्जा लिएर व्यापारमा लगानी गरेकी चतुरीयाले व्यापारबाट घरको गर्जो टार्ने, छोराछोरी पढाउने देखि नियमित किस्ता तिर्ने र स्वावलम्बन बचतमा रकम जम्मा गर्न पुगेको बताउनु हुन्छ। गाउँघरमा समेत आफ्नो प्रतिष्ठा बढेको र २, ४ हजारको लागि हात थाप्न अरूको घर दलानमा जान पर्ने अवस्थाबाट माथि उठेको बताउनु भयो।

व्यापारको कमाईले छोराछोरी पढाएको र आफु बस्ने ३ कोठे पक्की घर बनाएको, छोराको विवाह समेत गरेको बताउनु हुन्छ। व्यवसाय विस्तार गर्दै हाल रु. ३० लाख बराबरको व्यवसाय पुगेको र एउटा मोटरसाइकल पनि खरिद गरेको, त्यसै मोटरसाइकलबाट छोराको सामान ग्राहकको घर घरमा पुऱ्याउने काम समेत गर्ने गरेको छ। दैनिक रु. १५ देखि रु. २० हजार रूपैयाँ बराबरको कारोबार हुने र सिजनमा रु. ३० देखि रु. ३५ हजार रूपैयाँसम्मको कारोबार हुने निजको पतिले बताउनु भयो। केही गर्न खोज्ने केही नभएको र कोही नभएको मान्छेको लागि स्वावलम्बन साहारा बनेको बताउनु हुन्छ।



आफुले समाजका अन्य दिदी बहिनीहरूलाई जोस् र आँट हुनु पर्छ विस्तारै अगाडि बढ्न सकिन्छ भन्ने सल्लाह दिने गरेको बताउनुहुन्छ। हामी महिलाहरू धेरै जसो आर्थिक स्रोतको लागि अरूको भरपर्ने र घरमा एक जनाले कमाउने तीन चार जनाले खाने गरेमा हामीले कहिल्यै आर्थिक प्रगति गर्न नसकीने बताउनु हुन्छ। त्यसैले श्रीमान् र परिवारको सबै सदस्यलाई साथमा लिएर व्यापार व्यवसाय वा कुनै पनि काम गर्न सके अवश्य सफल भईन्छ भन्नु हुन्छ। केन्द्रका दिदी बहिनी साथै अरू महिला दिदी बहिनीहरूलाई पनि आफू जस्तै गर्न सल्लाह दिने गरेको बताउनु हुन्छ।

उहाँ भन्नुहुन्छ “ऋण लिएर गाउँमा दिदी बहिनीहरूले गहना बनाउने, राम्रो कपडा लगाउने गरेको देखेको छु। त्यो गलत हो।” कर्जा लिएर दुरुपयोग गरी किस्ता तिर्दा उठिबास समेत लाग्न सक्ने भएकोले कर्जा लिएर कर्जाको सही सदुपयोग गरेमा कुनै पनि हालतमा किस्ता तिर्न गाह्रो नपर्ने बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ, “कर्जाको दुरुपयोग गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो।” उहाँले अरू दिदी बहिनीहरूलाई समेत कर्जाले हामीलाई परिश्रम गर्न सिकाउँछ, र हामी परिश्रमी बन्थौं भने हामीलाई अगाडि बढ्न कसैले रोक्दैन भन्दै आउनु भएको छ। आज आएर हेर्दा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पहलमानपुर, कैलालीको सदस्य चतुरीया देवि कठहरीया एक सफल तथा आत्मनिर्भर महिला सदस्य बनेको देखिन्छ। केहि गर्ने आँट भएका र सीप भएका महिला दिदी बहिनीको लागि उहाँ प्रेरणाकी स्रोत बन्न सफल हुनुभएको छ।

संकलक
मणि राज चेम्जोङ
शाखा प्रबन्धक
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
शाखा कार्यालय पहलमानपुर

सफलताको कथा

भाडाको कोठाको बसाईबाट आफ्नै तीन तले घर बनाउन सफल शुष्मा राई



कार्की परिवारमा जन्मिएर राई परिवारको छोरसंग अन्तर्जातीय विवाह गरेकी थिइन शुष्मा कार्कीले । हिन्दु समाजमा हुर्केकी शुष्माले टेक बहादुर राईसंग विवाह बन्धनमा बाधी सके पछि क्रिस्चियन धर्म अंगालेकी थिइन । जसले गर्दा माइतीसंग राम्रो सम्बन्ध थिएन । आफ्नै बलबुताले परिवार धान्नु परेको थियो । सामान्य रोजगार गरी जीवन गुजरा चलिरहेको थियो ।

यसै समयमा इलाम बजारमा महिलाहरूलाई स्वरोजगार बनाउन विना धितो कर्जा लगानी दिने स्वावलम्बन लघुवित्त वित्तीय संस्था टुडिखेलमा खुलेको शुष्मा राईले पनि साथीहरूबाट जानकारी पाए पछि, केहि महिला साथीहरू मिलेर संस्था खोज्दै पुगिन । संस्थामा छलफल गरी मिति २०६३ सालमा केन्द्र नं.२६ निर्माण गरी समूहमा आवद्ध भइन । समूहमा आवद्ध भई केन्द्र प्रमुखको भूमिका निर्वाह पनि गरिन । प्रथम पटक कर्जा रू.२५ हजार लिई कपडा पसल संचालन गरिन । फेरी दोश्रो कर्जा, तेश्रो कर्जा चलाउदै रू.७ लाखसम्म सोही व्यापारमा लगाइन । साथै, उनको २ छोरा र १ छोरी सहित ३ संन्तानकी आमा भएकीले बच्चाहरूको स्याहार र पढाई खर्चले गर्दा आम्दानी भन्दा खर्च बढी रहेको थियो । विकल्पमा अब नयाँ व्यापार वारे सोचन थाली सकेकी थिइन । मिति २०६९ सालमा रू. ६० हजार कर्जा लिएर दुध डेरी संचालनमा पूँजी

लगाईन, केहि आम्दानी हुन थाल्यो । डेरी संचालन गर्दागर्दै दुधबाट बन्ने परिकारहरू पनि उत्पादन गर्न थालिन ।

विस्तारै स्पेशल चिया पसल (क्याफे) पनि संचालनमा ल्याइन । ललीपप मिठाईको व्यापार बढी चलेकोले धेरै थोक उत्पादन गर्न भन्दा एक थोकलाई बढी ध्यान दिदा राम्रो हुने सोचले दुध डेरी बन्द गरी खुवाबाट मिठाई बनाउने तर्फ सोच गएकोले ललीपपको व्यापार तर्फ लागिन । यो नौलो उत्पादन भएको, कोसेलीको रूपमा इलामको चिनो पनि भएकोले सबैले मन पराएकाले व्यापार राम्रो चलन थालेपछि पूँजी बढाएर उत्पादन बढाउन तर्फ लागिन । यसको व्यापार हाल इलाम जिल्ला बाहिर को जिल्लाहरू पाँचथर, ताप्लेजुङ्ग, भुपा, मोरङ, सुनसरी, दोलखासम्म पु-याई सकेकी छिन ।

उपभोक्ताबाट माग भए बमोजिम समयमा उत्पादन पु-याउन नसकेको बताउछिन । शुष्मा राईकोमा काम सिकेर केही जनाले आफ्नै ललीपप उद्योग संचालनमा ल्याएका भए पनि शुष्मा राईको ललीपपको छुट्टै स्वाद र पहिचान बसी सकेकोले केही फरक नपरेको उनी बताउँछिन । उनीले उक्त व्यवसायमा हाल ३८ जनालाई रोजगारी दिदै आइरहेकी छिन । ती ३८ जनाले रू.७ हजार देखि १८ हजारसम्म मासिक तलव लिने गरेको र महिनाको ४ लाख ५ हजार रूपैयाँसम्म ज्याला खर्च भुक्तानी गर्नुको



साथै, मासिक रू. २० देखि २५ लाखसम्मको कारोबार गर्ने गरेको बताउछिन । २ छोरा, १ छोरी, श्रीमान र आफू सहित ५ जना मिलेर व्यवसायको रेखदेख र व्यापार व्यवस्थापनमा रहने गरेको बताउछिन । सवै खर्च कटाएर लगभग मासिक आम्दानी २ लाख देखि २ लाख ५० हजार रूपैयाँसम्म कमाई हुने उनी बताउछिन । उक्त व्यवसाय संचालन गर्न सवै परिवार एक ठाउँमा बसी व्यवसाय अघी बढाउन छोराछोरीले पनि सल्लाह र सहयोग गरी रहेकाले सपरिवार खुसी र सुखी छन । हिजो डेरामा बस्दै गरेको परिवार आज आफ्नै तीन तल्लाको पक्की घर बनाएर बस्न सफल भएकी छिन् ।

हाल उनले स्वावलम्बनबाट रू.७ लाख रूपैया कर्जा लिएर आफ्नो व्यवसायलाई विस्तार गरेकी छिन । उनले यसै बर्ष देखि आलु चिप्स र केरा चिप्स को उत्पादन पनि शुरू गरी सकेको बताउछिन । हाल इलाम जिल्लामा मात्र यसको व्यापार भैरहेको छ । चिप्सको बजार विस्तार गर्न इलाम बाहिरको जिल्ला तर्फ बजार विस्तारमा लागीपरेको बताउछिन । हिजो रू. ६० हजारले शुरू गरेको व्यवसाय आज १२ वर्षमा आईपुग्दा कम्तीमा पनि रू. ३० लाख रूपैयाँको हाराहारीमा पूँजी लगानी भएको छ । हाल १० वर्षको लिजमा जमिन भाडामा लिएर उद्योग संचालनमा ल्याइकी छिन । स्वावलम्बनले दिएको पूँजीले उद्यम तर्फ लागेर आफुलाई सफल बनाएको उनी बताउछिन ।

संकलन कर्ता
बसन्त कुमार राना मगर
प्रबन्धक

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
शाखा कार्यालय विर्तामोड, झापा ।

वित्तीय संस्थाको केन्द्र, सदस्यहरूले कर्जा लिई सञ्चालन गरेको ब्यवसायको भलक



शाखा कार्यालय लमही, दाङ्ग स्थित के. नं. ६१ की सदस्य श्री दिलमाया अधिकारीले कर्जा लिई सञ्चालन गरेको माछा पालन व्यवसाय



शाखा कार्यालय लहान, सिरहा स्थित के. नं. ११ की सदस्य श्री सोनी देवी चौधरीले सञ्चालन गरेको भाँडा पसल व्यवसाय ।



शाखा कार्यालय चुच्चेपाटी, काठमाण्डौ स्थित के. नं. ११७ की सदस्य श्री भगवती लामाले सञ्चालन गरेको मालापसल ।



शाखा कार्यालय कलैया, बारा स्थित, के. नं. २० की सदस्य खैरून नेसाको जेन्स पार्लर व्यवसाय



शाखा कुशाहा, सप्तरी स्थित के. नं. ६ की सदस्य श्री रोशन खातुनले कर्जा लिई सञ्चालन गरेको किराना पसल



शाखा कावासोती, नवलपरासी स्थित के. नं. ४ की सदस्य श्री श्यामकला न्यौपानेले कर्जा लिई सञ्चालन गरेको दुनाटपरी व्यवसाय



शाखा कार्यालय कृष्णपुर, कञ्चनपुर स्थित, के. नं. ६ की सदस्य कमला देवी जोशीको गाई पालन व्यवसाय



शाखा रूपनी, सप्तरी स्थित के. नं. ६५ की सदस्य श्री अनार देवीपासवानले कर्जा लिई सञ्चालन गरेको कस्मेटिक पसल



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.

व्यवस्थापन पदाधिकारीहरूको विवरण केन्द्रीय कार्यालय



श्री गोविन्द चापागाईं
नायब महाप्रबन्धक



श्री नरेन्द्र सिंह बिष्ट
प्रमुख कार्यकारी अधिकृत



श्री चन्द्रमणि चौलागाईं
सहायक महाप्रबन्धक



श्री राजन प्रसाद भट्टराई
विभागीय प्रबन्धक
कर्जा, संचालन तथा निरीक्षण विभाग



श्री मोहन प्रसाद भट्टराई
विभागीय प्रबन्धक
आन्तरिक लेखापरीक्षण विभाग



श्री नारायण देवी श्रेष्ठ
विभागीय प्रबन्धक
योजना तथा अनुसन्धान विभाग



श्री प्रताप नारायण श्रेष्ठ
नायब विभागीय प्रबन्धक
वित्त तथा लेखा विभाग



श्री नीलकण्ठ पौडेल
नायब विभागीय प्रबन्धक
जनशक्ति व्यवस्थापन विभाग



श्री मणिराज खड्का
नायब विभागीय प्रबन्धक
सामान्य सेवा विभाग



श्री राज कुमार सिंह
नायब विभागीय प्रबन्धक
जोखिम, अनुपालना तथा अनुगमन इकाई



श्री मोहित नारायण यादव
नायब विभागीय प्रबन्धक
तालिम विभाग



श्री विकास कुमार चौधरी
बरिष्ठ प्रबन्धक
सूचना प्रविधि विभाग

इलाका कार्यालयहरू		
श्री सरिता भण्डारी प्रमुख इलाका कार्यालय विर्तामोड, भुपा	श्री लोक बहादुर रस्वाल प्रमुख इलाका कार्यालय इटहरी, सुनसरी	श्री तारणी प्रसाद चौधरी प्रमुख इलाका कार्यालय लहान, सिरहा
श्री दिपक महत प्रमुख इलाका कार्यालय बर्दिवास, महोत्तरी	श्री शिव कुमार ठाकुर प्रमुख इलाका कार्यालय वीरगंज, पर्सा	श्री राजेन्द्र थापा प्रमुख इलाका कार्यालय गढाघर, भक्तपुर
श्री फन नारायण सुवेदी प्रमुख इलाका कार्यालय पोखरा, कास्की	श्री कृष्ण खनाल प्रमुख इलाका कार्यालय घोराही, दाङ	श्री राजेन्द्र कुमार श्रेष्ठ प्रमुख इलाका कार्यालय धनगढी, कैलाली



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौं
कार्यालय प्रमुखहरूको नामावली

क्र.स.	नाम	कार्यालयको नाम र ठेगाना
१	श्री चन्द्रकान्त कोइराला	उपशाखा कार्यालय ताप्लेजुङ्ग, ताप्लेजुङ्ग
२	श्री सुर्य बहादुर योगहाङ्ग	शाखा कार्यालय फिदिम, पाँचथर
३	श्री कुमार बस्नेत	शाखा कार्यालय इलाम, इलाम
४	श्री अर्जुन प्रसाद पोखरेल	शाखा कार्यालय फिक्कल, इलाम
५	श्री विमल श्रेष्ठ	शाखा कार्यालय धुलावारी, भ्र्पा
६	श्री सरोज कुमार शाह	उपशाखा कार्यालय चन्द्रगढी, भ्र्पा
७	श्री कल्याण कुमारी चौधरी	शाखा कार्यालय वितांमोड, भ्र्पा
८	श्री रोशन अधिकारी	उपशाखा कार्यालय दमक, भ्र्पा
९	श्री रोशन अधिकारी	उपशाखा कार्यालय चन्द्रडाँगी भ्र्पा
१०	श्री पुण्य प्रसाद भट्टराई	शाखा कार्यालय म्याङ्गलुङ्ग, तेह्रथुम
११	श्री पूर्ण बहादुर खड्का	शाखा कार्यालय हिले, धनकुटा
१२	श्री खगेन्द्र प्रसाद धमला	शाखा कार्यालय विराटचोक, मोरङ्ग
१३	श्री रमेश भट्टराई	शाखा कार्यालय विराटनगर, मोरङ्ग
१४	श्री चिरञ्जीवी दाहाल	उपशाखा कार्यालय किर्तिपुर मोरङ्ग
१५	श्री सुर्य बहादुर थापा	शाखा कार्यालय धरान, सुनसरी
१६	श्री श्रवण कुमार कोइराला	शाखा कार्यालय दुहवी, सुनसरी
१७	श्री रण बहादुर राई	शाखा कार्यालय पकली, सुनसरी
१८	श्री महेश कुमार चौधरी	शाखा कार्यालय इनरूवा, सुनसरी
१९	श्री कमल श्रेष्ठ	शाखा कार्यालय लौकही, सुनसरी
२०	श्री नारायण सुवेदी	शाखा कार्यालय चक्रघट्टी, सुनसरी
२१	श्री अभय कुमार मुखिया	उपशाखा कार्यालय देवानगंज, सुनसरी
२२	श्री सागर श्रेष्ठ	उपशाखा कार्यालय सल्लेरी, सोलुखुम्बु
२३	श्री सुमन कुमार पुकुटी	शाखा कार्यालय ओखलढुङ्गा, ओखलढुङ्गा
२४	श्री श्याम काजी महर्जन	उपशाखा कार्यालय मानेभन्ज्याङ्ग, ओखलढुङ्गा
२५	श्री उर्मिला कार्की	शाखा कार्यालय गाईघाट, उदयपुर
२६	श्री ज्ञानेन्द्र बहादुर माझी	उपशाखा कार्यालय कटारी, उदयपुर
२७	श्री जयकान्त चौधरी	शाखा कार्यालय भारदह, सप्तरी
२८	श्री दिपक राउत	शाखा कार्यालय फत्तेपुर, सप्तरी
२९	श्री रमेश कुमार दनुवार	शाखा कार्यालय महुली, सप्तरी
३०	श्री सुदिप पोखरेल	शाखा कार्यालय रूपनी, सप्तरी
३१	श्री टेक नारायण कामती	शाखा कार्यालय राजविराज, सप्तरी
३२	श्री अनिल कुमार साह	शाखा कार्यालय कल्याणपुर, सप्तरी
३३	श्री हसन्त कुमार मंडल	उपशाखा कार्यालय बोदेवसाइन, सप्तरी
३४	श्री लाल बाबु चौरसिया	शाखा कार्यालय पातो, सप्तरी
३५	श्री विन्दु चौधरी	शाखा कार्यालय कृशाहा, सप्तरी
३६	श्री देव नाथ दास	शाखा कार्यालय लहान, सिरहा
३७	श्री देवकान्त चौधरी	उपशाखा कार्यालय महेशवारी, सिरहा
३८	श्री हरिवंश यादव	शाखा कार्यालय गोलबजार, सिरहा
३९	श्री रामेश्वर मेहता	उपशाखा कार्यालय विष्णुपुर, सिरहा
४०	श्री कृपानन्द यादव	शाखा कार्यालय सिरहा, सिरहा
४१	श्री दिपेन्द्र कुमार कर्ण	शाखा कार्यालय मिर्चैया, सिरहा
४२	श्री पुरुषोत्तम सापकोटा	उपशाखा कार्यालय मन्थली, रामेछाप
४३	श्री युवराज देवकोटा	शाखा कार्यालय सिन्धुली, सिन्धुली
४४	श्री राजु कुमार खड्का	उपशाखा कार्यालय सिर्थौली, सिन्धुली

४५	श्री हरि प्रसाद साह	उपशाखा कार्यालय औरही, धनुषा
४६	श्री कृष्ण कुमार भ्पा	शाखा कार्यालय सबैला, धनुषा
४७	श्री राजु कुमार बस्नेत	शाखा कार्यालय धारापानी, धनुषा
४८	श्री श्रवण कुमार ठाकुर	शाखा कार्यालय ढल्केवर, धनुषा
४९	श्री केशव प्रसाद यादव	शाखा कार्यालय जनकपुर, धनुषा
५०	श्री मुकेश कुमार यादव	उपशाखा कार्यालय नगराईन, धनुषा
५१	श्री सुरेन्द्र राउत	उपशाखा कार्यालय कमला धनुषा
५२	श्री कृष्ण प्रसाद तिमल्सिना	शाखा कार्यालय बर्दिबास, महोत्तरी
५३	श्री राजेन्द्र विश्वकर्मा	शाखा कार्यालय सितापुर, महोत्तरी
५४	श्री खडक बहादुर थापा	शाखा कार्यालय गौशाला, महोत्तरी
५५	श्री किशोर कुमार पण्डित	शाखा कार्यालय जलेश्वर, महोत्तरी
५६	श्री शशिभूषण चौधरी	उपशाखा कार्यालय बलवा, महोत्तरी
५७	श्री नथुनी महतो कुशवाहा	उपशाखा कार्यालय मनरासिसवा, महोत्तरी
५८	श्री पदम प्रसाद घिमिरे	शाखा कार्यालय हरिवन, सर्लाही
५९	श्री जीत बहादुर नेपाली	उपशाखा कार्यालय मलंगवा, सर्लाही
६०	श्री सरोज कुमार भ्पा	उपशाखा कार्यालय गोडैता, सर्लाही
६१	श्री सचिन बहादुर राउत	उपशाखा कार्यालय चन्द्रपुर, रौतहट
६२	श्री संजिव कुमार यादव	उपशाखा कार्यालय शिवनगर, रौतहट
६३	श्री लक्ष्मण प्रसाद चौधरी	उपशाखा कार्यालय गौर, रौतहट
६४	श्री ओम प्रसाद चौधरी	उपशाखा कार्यालय मधुवन, बारा
६५	श्री राजु आले मगर	उपशाखा कार्यालय वरियारपुर, बारा
६६	श्री विश्वनाथ भण्डारी	शाखा कार्यालय कलैया, बारा
६७	श्री गणेश पौडेल	शाखा कार्यालय जीतपुर, बारा
६८	श्री भूवन प्रसाद उपाध्याय	शाखा कार्यालय श्रीपुर, पर्सा
६९	श्री अन्जन कार्की	शाखा कार्यालय माइस्थान, पर्सा
७०	श्री कुमार थापा	शाखा कार्यालय विन्दवासिनी, पर्सा
७१	श्री प्रमोद कुमार कूर्मी	शाखा कार्यालय पोखरिया, पर्सा
७२	श्री अनरुद प्रसाद	शाखा कार्यालय महुवन, पर्सा
७३	श्री सन्जय साह कानु	उपशाखा कार्यालय सुवर्णपुर, पर्सा
७४	श्री लक्ष्मी देवी अर्याल	उपशाखा कार्यालय भिमफेदी, मकवानपुर
७५	श्री रामनाथ खड्का	उपशाखा कार्यालय पालुङ्ग, मकवानपुर
७६	श्री रमेश कुमार खड्का	शाखा कार्यालय हेटौडा, मकवानपुर
७७	श्री राज कुमार बरूवाल	शाखा कार्यालय वस्तिपुर, मकवानपुर
७८	श्री रविन्द्र नापित	उपशाखा कार्यालय जिरी, दोलखा
७९	श्री विकास कुमार घिसिङ्ग	शाखा कार्यालय चौतारा, सिन्धुपाल्चोक
८०	श्री भरत बहादुर वोहरा	शाखा कार्यालय खाडीचौर, सिन्धुपाल्चोक
८१	श्री कमला बस्नेत	उपशाखा कार्यालय दोलालघाट, काभ्रेपलाञ्चोक
८२	श्री रूपक खतिवडा	उपशाखा कार्यालय कुन्तावेशी, काभ्रेपलाञ्चोक
८३	श्री निरोज कुमार बस्ताकोटी	उपशाखा कार्यालय पाँचखाल, काभ्रेपलाञ्चोक
८४	श्री मोतिमाया पराजुली	शाखा कार्यालय पनौती, काभ्रेपलाञ्चोक
८५	श्री सुरेन्द्र विष्ट	उपशाखा कार्यालय बनेपा, काभ्रेपलाञ्चोक
८६	श्री सिता देवी श्रेष्ठ	उपशाखा कार्यालय नगरकोट, भक्तपुर
८७	श्री सुनिता काफ्ले	शाखा कार्यालय कमलविनायक, भक्तपुर
८८	श्री जानकी कुमारी बाँनिया	शाखा कार्यालय ठिमी, भक्तपुर
८९	श्री भविलाल लामिछाने	शाखा कार्यालय साँखु, काठमाडौं



९०	श्री सिता सापकोटा	शाखा कार्यालय चुच्चेपाटी, काठमाडौं
९१	श्री राम कुमार थापा	उपशाखा कार्यालय कीर्तिपुर, काठमाडौं
९२	श्री कल्पना खत्री	शाखा कार्यालय लुम्बि, ललितपुर
९३	श्री दुर्गा कुमारी पराजुली	शाखा कार्यालय बुगमति, ललितपुर
९४	श्री शोभा सिलवाल	शाखा कार्यालय टोखेल, ललितपुर
९५	श्री प्रेमवंश न्यौपाने	शाखा कार्यालय लेले, ललितपुर
९६	श्री राधाकृष्ण श्रेष्ठ	उपशाखा कार्यालय वेत्रावती, रसुवा
९७	श्री प्रमोद कुमार सिग्देल	उपशाखा कार्यालय विदुर, नुवाकोट
९८	श्री गोकुल बगाले	शाखा कार्यालय खानीखोला, धादिङ्ग
९९	श्री विनोद लम्साल	शाखा कार्यालय धादिङ्गवेशी, धादिङ्ग
१००	श्री सुजन कट्टेल	शाखा कार्यालय आरूघाट, गोरखा
१०१	श्री दिपक भण्डारी	शाखा कार्यालय गोरखाबजार, गोरखा
१०२	श्री प्रदिप बाग्ले	उपशाखा कार्यालय खुदी, लमजुङ्ग
१०३	श्री सुजन न्यौपाने	शाखा कार्यालय डुम्रे, तनहुँ
१०४	श्री किरण थापा	उपशाखा कार्यालय भिमाद, तनहुँ
१०५	श्री विकास कुमार घिसिङ्ग	उपशाखा कार्यालय नौडाडा, कास्की
१०६	श्री कृपा काफ्ले	उपशाखा कार्यालय फलेवास, पर्वत
१०७	श्री सुरज तिवारी	उपशाखा कार्यालय बाग्लुङ्ग, बाग्लुङ्ग
१०८	श्री परम्परा कट्टेल	शाखा कार्यालय पर्सा, चितवन
१०९	श्री सन्त बहादुर नेपाली	शाखा कार्यालय कावासोती, नवलपरासी
११०	श्री चन्द्र प्रकाश अर्याल	शाखा कार्यालय बर्दघाट, नवलपरासी
१११	श्री इन्द्र बहादुर कार्की	उपशाखा कार्यालय पुतलीबजार, स्याङ्गजा
११२	श्री लव कुमार गिरी	उपशाखा कार्यालय आर्यभन्ज्याङ्ग, पाल्पा
११३	श्री खेमराज जोशी	शाखा कार्यालय तम्घास, गुल्मी
११४	श्री कपिल भुजेल	उपशाखा कार्यालय तिलोत्तमा, रूपन्देही
११५	श्री सुमन खत्री	शाखा कार्यालय सालभण्डौ, रूपन्देही
११६	श्री पवन सुवेदी	शाखा कार्यालय ४ नं. जीतपुर, कपिलबस्तु
११७	श्री रत्नमान सिंह	शाखा कार्यालय सन्धीखर्क, अर्घाखाँची
११८	श्री केशवराज मरासिनी	शाखा कार्यालय ठाडा, अर्घाखाँची
११९	श्री खड्ग नारायण श्रेष्ठ	उपशाखा कार्यालय जसपुर, प्युठान
१२०	श्री खुमलाल बुढा मगर	उपशाखा कार्यालय लिवाङ्ग, रोल्पा
१२१	श्री जय प्रकाश चौधरी	उपशाखा कार्यालय थारमारे, सल्यान
१२२	श्री चरणकमल डाँगी	शाखा कार्यालय श्रीनगर, सल्यान
१२३	श्री कमला कुमारी चलाउने	उपशाखा कार्यालय मुसिकोट, रूकुम
१२४	श्री शिरीषध्वज खड्का	उपशाखा कार्यालय चौरजहारी, रूकुम
१२५	श्री रूपक भट्टराई	शाखा कार्यालय धनौरी, दाङ्ग
१२६	श्री बाबुराम श्रेष्ठ	शाखा कार्यालय तुल्सीपुर, दाङ्ग
१२७	श्री रीमा कुमारी कुम्भकार	शाखा कार्यालय नारायणपुर, दाङ्ग
१२८	श्री चेतनाथ बगाले	शाखा कार्यालय घोराही, दाङ्ग
१२९	श्री शिवलाल मरासिनी	शाखा कार्यालय लमही, दाङ्ग
१३०	श्री हिरामान मोक्तान	उपशाखा कार्यालय खलंगा, जुम्ला
१३१	श्री रोकेश नापित	शाखा कार्यालय विरेन्द्रनगर, सुर्खेत
१३२	श्री हरि कुमार बोहरा	शाखा कार्यालय कोहलपुर, बाँके
१३३	श्री धन प्रसाद अर्याल	शाखा कार्यालय नेपालगञ्ज, बाँके
१३४	श्री भीमसेन चौधरी	शाखा कार्यालय कालिका, बर्दिया
१३५	श्री मोहन बहादुर चन्द	शाखा कार्यालय बौनिया, कैलाली
१३६	श्री शिवराज भट्ट	शाखा कार्यालय टिकापुर, कैलाली
१३७	श्री मणिराज चेम्जोङ्ग	शाखा कार्यालय पहलमानपुर, कैलाली
१३८	श्री देवकी साउद	उपशाखा कार्यालय हसुलिया, कैलाली

१३९	श्री देव राज मिश्र	उपशाखा कार्यालय धनगढी, कैलाली
१४०	श्री देव सिंह ठकुरी	उपशाखा कार्यालय मंगलसेन, अछाम
१४१	श्री तोरण बहादुर बस्नेत	उपशाखा कार्यालय साँफेबगर, अछाम
१४२	श्री राजन के.सी.	उपशाखा कार्यालय सिलगढी, डोटी
१४३	श्री किशोर श्रेष्ठ	उपशाखा कार्यालय जोगबुढा, डडेलधुरा
१४४	श्री श्याम कुमार रमौली	शाखा कार्यालय कृष्णपुर, कञ्चनपुर
१४५	श्री चन्द्रदेव जैशी	शाखा कार्यालय सुडा, कञ्चनपुर

वित्तीय संस्थाको गतिविधिका तस्वीरहरू



वित्तीय संस्थाको २२ औ साधारण सभामा शेयरधनी महानुभावहरू ।



वित्तीय संस्थाको २२ औ साधारण सभामा सञ्चालक समिति ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले आयोजना गरेको ५ वर्षे रणनीतिक योजना तालिम तथा गोष्ठीमा सहभागी कर्मचारीहरू ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले आयोजना गरेको TOT तालिममा सहभागी क्लस्टर प्रमुखहरूका साथमा प्रमुख कार्यकारी अधिकृतज्यू ।



शाखा कार्यालय सुडाले आयोजना गरेको व्यवसायिक कुखुरा पालन तालिममा सहभागी ग्राहक सदस्यहरू ।



शाखा कार्यालय पलहमानपुर, कैलालीले आयोजना गरेको केन्द्र प्रमुख गोष्ठीमा सहभागी स्थानीय सरकारका जनप्रतिनिधि र सुरक्षाकर्मीहरू ।




शाखा कार्यालय साँखु, काठमाण्डौले आयोजना गरेको ६ दिने जीवनपयोगी सीप तथा व्यवसाय विकास तालिममा सहभागी ग्राहक सदस्यहरू ।



वित्तीय संस्थाले आयोजना गरेको कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिममा सहभागी कर्मचारीहरू ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को कार्यक्षेत्र



प्रदेश	केन्द्रीय कार्यालय	इलाका कार्यालय	शाखा कार्यालय
कोशी प्रदेश	-	२	२६
मधेश प्रदेश	-	३	४४
बागमती प्रदेश	१	१	३०
गण्डकी प्रदेश	-	१	१०
लुम्बिनी प्रदेश	-	१	१८
कर्णाली प्रदेश	-	-	६
सुदूर पश्चिम	-	१	११
जम्मा	१	९	१४५

संकेत

- ◆ केन्द्रीय कार्यालय
- ईलाका कार्यालय
- शाखा/उपशाखा कार्यालय



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तरको)

केन्द्रीय कार्यालय: कमलपोखरी, काठमाडौं, नेपाल ।

फोन नं. ४५३४९२१/२२ टोल फ्रि नं.: १८१०५०००२२४

Email: info@swbbl.com.np, Website: swbbl.com.np